

महोपकारक महाशी स्यादोको

कार्यान्वयन उपदेश

# सतिपट्टान विपस्सना भावना निर्देशन

(नेपालभाषा, नेपाली र अंग्रेजी भाषा)



नेपालभाषा तथा नेपाली अनुवादक

मिक्षु ज्ञानपूर्णि क महास्थिर

अंग्रेजी अनुवादक

U Nyi Nyi


सम्पादक तथा संकलक

मिक्षु ज्ञानपूर्णि "महास्थिर"

Downloaded from <http://dhamma.digital/>

## महोपकारक महाशी सयादोको कार्यान्वयन उपदेश

सतिपट्टान विपस्सना भावना निर्देशन  
(नेपालभाषा, नेपाली र अंग्रेजी भाषा)



नेपालभाषा तथा नेपाली अनुवादक  
मिक्षु ज्ञानपूर्णिक महारथविर

अंग्रेजी अनुवादक  
**U Nyi Nyi**

सम्पादक तथा संकलक  
मिक्षु बोधिज्ञान 'सद्गमकोविद'

प्रकाशक

रामप्यारी श्वेष परिवार

नयाँ बानेश्वर, काठमाडौं

फोन: ४९९५६०५, ९७८९९९८२५४

आवरण फोटो : ध्यान गरिरहेका विश्व शान्ति विहारका श्रामणेरहस्य

द्वितीय संस्करण - १००० प्रति

बु. सं. २५५७ गृष्म ऋतु, ने. सं. ११३३ दिल्लाथ्व

वि. सं. २०७० श्रावण ई. सं. २०१३ जुलाई

सहयोग रु. : ५०-

(सहयोग रकम नेपाल बौद्ध परियति शिक्षाको विकासमा प्रयोग गरिनेछ)

Dhamma.Digital

थाकू : आइडियल प्रिन्टिंग प्रेस

गवार्को - फोन: ५००७५६३, पुल्चोक - फोन : २९२०२३५

### Bibliography:

Mahashi Sayadaw, Bhikshu Jnanapurnik (trans- Newari & Nepali),  
U Nyi Nyi ( trans-Eng), Bhikshu Bodhijnana (Compiled & Edited),  
2013 (2<sup>nd</sup> Edition), Satipatthana Vipassana Bhavana Nirdeshan  
(Practical Vipassana Meditational Exercises)

Rampyari Shrestha Family, VS 2070

# समर्पण

स्मृतिप्रस्थान विपश्यना ध्यान भावना  
प्रचारप्रसार गरिरहनु भएका  
आचार्यहरू, चित्तमल हटाउनको लागि  
अभ्यास गरिरहेका योगीहरू,  
श्रद्धापूर्वक चतुप्रत्यय व्यवस्था  
गरिरहेका दाताहरू तथा  
योगीहरूलाई सहयोग पुन्याइरहनु  
भएका धर्मसेवकहरू सबैलाई  
सश्रद्धा सादर समर्पण ।

सम्पादक

## शुभाशिष

मानव जीवन छगू विचित्रगु संसार खः । थुकी सम्पूर्ण ब्रह्माण्डया फुकं तत्त्वत दुर्थ्याः । थुगु जीवन छगूयात जक गतिलाकक व ग्यसुलाकक अध्ययन, मनन व अनुसन्धान यानार्थकल धाःसा संसारय् अजुगति चाये बहःगु धाक्व तत्त्वत थुकी दुने खंका काये ज्यू, काये फु ।

मनूत पिनेयागु रंगी विरंगी दृश्यत खना म्हुतु वा खायेका च्वनीपि । तर थःपिनि प्यकुत्याः हाकःगु जीवनयागु रंगीविरंगी दृश्यृ धाःसा थःम म्हमसीका च्वने माःगु जक मखु, संसारया दकसिबे विचित्रगु चित्र स्वयेगुलि न विमुख जुइका च्वने माला च्वपि । उकिं हे इमिस भेपिनि ख्वाःपा: जक तातुना च्वने माःगु । थव इमिगु तःधंगु दयनीय अवस्था खः । थुकिं मुक्त जुइगु कुतः प्रत्येक मानव याये माःगु दु । लँपु तथागत सम्यक्सम्बुद्धं माथं वंक हे दयेका बिज्यानातःगु दु । उकीयात मानवपिस माथं वंगु लँपु धका चायेका काये मफू । उकी पला: छिना वनेगु कुतः इपि मध्यय् अल्पसंख्यकं जक यानाच्वंगु दु । सु थव लँपुइ बालाक हे पला: छित, इपि आर्य धायेके दुपि जुल । श्रेष्ठ विशुद्धि देवया रूपय् संसार गौरवया दृष्टि स्वत । थव असाधारण गौरव खः । छाय् धाःसा थव साधारणजन दयेके फइगु गौरव मखु । थुजागु गौरव दयेकेत मामुलिगु श्रद्धा, छन्द, वीर्य, समाधि, स्मृति व प्रज्ञा दया मगाः । उपरोक्त गुणधर्म शीर्षस्थय् थ्यके फुपिस हे जक थव गौरव प्राप्त यायेगु सम्भावना दइगु जुल ।

थव हे गौरव प्राप्त यायेगु लँपु क्यनेया निति तथागत प्रतिपादित पद्धतियात हे बः कया बर्माया विश्व प्रशिद्ध विपश्यना ध्यान गुरु परमपूज्य महोपकारक महाशी सयादो ने गुलिखे दँ न्हयवः सक्षिप्त तर पूवक लेखया रूपय् च्वया तयाबिज्याःगु खः ।

थौयागु युगय् मानव भौतिक जगतय् छु जक आविष्कार व निर्माण मयागु दु ? भू-मण्डलयात जक इमिस थःगु ल्हाती प्याखँ ल्हुइके फये धुक्कूगु मखु, नभ पथय् न इमिस विजय हासिल यायेगु प्रयास यानाव वनाच्वन तिनि । गुलि गुलि क्षेत्रय् ला इपि सफल ने जुया वनाच्वंगु दु । तर\_तर—— मानव जीवनयागु दुःख दर्द शोक पीडा उकिं मदयेके मफूगु जक मखु, भं  
(ङ)

भं अप्वः जुइका हया च्वंगु सुनां जक अनुभव मयासे च्वंगु दइ । छखें विकास व उन्नतियागु भलक दुसा मेखें विध्वंसया साधनत न पर्याप्त मात्राय् दयाच्वंगु दु । उकिया मतलब दयेकेगु धयागु स्यकेया निति खः धका प्रमाणित याना च्वथै मच्वै ला ? थौयागु भौतिक विज्ञानं न्ह्याक्व हे प्रगति याना वना च्वसा संसारयागु प्रकृतियात व बसे तये फइगु कदापि मखु । प्राकृतिक प्रलय व प्रकोप संसार गुलि पीडित व ला विश्व व्यापक खैं सीकेगुली न्ह्याय् ति स्वाका च्वनीपि सकसिन न्हिथं न्यना च्वंगु दु, स्वया च्वंगु दु । सु न उकिमुक्त जुइ फुपि खने दुगु मखु । अथे जुया हे भगवान बुद्ध संसार निर्माण पक्षय् बिमज्यासे निर्वाण पक्षय् बिज्याःगु जुइ । निर्माणया अन्त बिनाशं जुइगु खःसा निर्वाणया अन्त विनाशयागु अन्त तिनि जुइगु जुयाच्वन । विनाशया अन्त उकिशान्तिकर शान्तपद जुल । शान्त, स्वच्छ, शीतलत्व प्राप्ति हे उकिनिर्वाण खः । निर्वाणगामी मार्ग प्रदर्शन थ्व सफूया मूल उद्देश्य जुल ।

थ्व सफू मात्र ब्वनेया निति जक मखु, आचरण व अभ्यासया निति न जुयाच्वन । थ्व आचरण व अभ्यास एकान्त व शान्त वातावरण्य् च्वना जक याये फु । हुलडंगा मचे जुइ थाय् च्वना मखु । बुद्ध गुगु मार्ग लुइका बोधिज्ञान प्राप्त याना कया बिज्यात, व याकचा एकान्तय् च्वना याना बिज्याःगु आत्म अनुसन्धान व अन्वेषण खः । उकी भौतिक पक्षया लिसे लिसे आध्यात्मिक पक्ष न दु । अथे जुया व ज्ञान एकपक्षिय मखु, उभयपक्षिय खः । व उगु ज्ञान उकिसार्वभौमिक खः । संसारयात यथार्थ रूप खकेत नामधर्म धयागु आध्यात्मिक तत्व व रूपधर्म धयागु भौतिक तत्व निताअध्ययन मनन नितान्त आवश्यक जुयाच्वन । अले तिनि सकसिन पूर्णता प्राप्त याये फइगु जुयाच्वन ।

थुगु ध्यान अभ्यासया हे सुपरिणामकथ थौं कन्हे थुगु बिपश्यना ध्यान अभ्यासया कृति फैले जू वनाच्वंगु दु । थौं कन्हे केवल एशिया महादेश जक मखुसे विश्वया हे ध्यानाकृष्ट यानाच्वंगु भीस थुइके फु । अभ ला जंगलय् तकं वास याना ध्यान अभ्यास याइपि पश्चिमीत न दयावयाच्वंगु दु ।

आःयागु परिस्थितिइ विपस्सनाया प्रचार प्रसार यक्व थासय् जुया वनाच्वंगु दु । शंखमूल ध्यान केन्द्र व नेपाल विपस्सना केन्द्र स्थापना जुसेलि

नेपाल्या श्रद्धालु योगीपिसं न ध्यान यायेगुलिइ मन बियाहःगु दु । थुकथं ध्यान केन्द्र दयावसेलि विदेशन विपस्सना आचार्य सयादोपि नेपालय बिज्याना ध्यान स्यनेकने यानाबिज्यात । महासी सयादो ऊ सुन्दर, ऊ कुण्डलाभिवश सयादो ऊ पण्डिताभिवश नेपालय बिज्याना ध्यान शिविर संचालन याना आपालैसित उपकार यानाबिज्यात । लिसे शखमूल ध्यानकेन्द्रय खालि मजुइक कम्मट्टानाचार्य सयादोपि बिज्याना नियमित रूप ध्यान स्यनेकने यायेगु निसे ध्यान सम्बन्धी प्रवचन बिया बिज्यानाच्वंगु दु । बुद्ध जन्मस्थ लुम्बिनीस्थित पण्डिताराम ध्यानकेन्द्रय व रत्न विपश्यना विहार, सानो भन्याङ्ग, स्वयम्भूई नियमित ध्यान शिविरया ज्या न्ह्यानाच्वंगु दु । आरञ्जय ध्यान अभ्यास याके बीगु तातुना ललितपुरया लाकुरे भञ्ज्यागय ध्यानकेन्द्र स्थापनाया ज्या न्ह्याना च्वंगु दु । थुकिं याना ध्यानय श्रद्धा दुपि योगीपि लाभान्वित जुयाच्वंगु दु । अथेहे सत्यनारायण गोयन्का न इलयब्यलय नेपाल: वया शिविर चले यायेगु, प्रवचन बिइगु पाखे ध्यानया यक्व प्रचारप्रसार जुयाच्वंगु दु । थुकिं याना योगीपि न निह्यान्हिथ वृद्धि जुजु वयाच्वंगु खुशीया खँ खः ।

ध्यानय यक्व भुकाव दुम्ह जिमि चेला भिक्षु बोधिज्ञानया हे कुतलय थुगु सफु प्रकाशित जुयाच्वंगु दु । थः न ध्यान याना मेपिन्त ध्यान यायेया लागि प्रेरणा बीम्ह भिक्षु बोधिज्ञानं अभ थुगु सफू सम्पादन याना प्रकाशित यायेत कुतः यानाच्वंगु निश्चय न छगू प्रशंसनीय खः । थुगु ध्यान निर्देशन सफूया अध्ययन, मनन व अभ्यास पाठक वर्गपि सफलीभूत जुइ फयेमा ।

नेवाल: नेपाली व अँग्रेजी भाष ध्यान निर्देशनत संकलन याना विभिन्न भाषाभाषीपिन्त न उपकार जुइगु कथ थुगु निगूगु संस्करण पिकया पुण्य ज्याभ्वः यायेत गुहालि यानादीपि रामप्यारी श्रेष्ठ परिवारपि न साधुवादया पात्र खः ।

भिक्षु ज्ञानपूर्णिक महास्थविर, धम्मचरिय  
विश्व शान्ति विहार, न्हू बानेश्वर  
काठमाडौं, २०७०-०३-२४

(छ)

Downloaded from <http://dhamma.digital/>

## शुभकामना

भगवान् बुद्धले सत्त्व प्राणीहरूको विशुद्धिको लागि, शोक सन्तापबाट नाघेर जानकोलागि, शारीरिक दुःख र मानसिक दुःख शान्त गरी निरोध गर्नकालागि, आर्यमार्ग प्राप्त गर्नकालागि र निर्वाण साक्षात्कार गर्नकोलागि एउटा मात्र मार्ग छ भनी धोषणा गर्नु भएको 'सतिपट्टान' एउटा महत्वपूर्ण विपस्सना भावना हो । यसरी सातवटा विशिष्ट प्रतिफल प्राप्त गर्न सकिने सतिपट्टानबाट सुलाभ प्राप्त गर्नका लागि सही ध्यान विधि उपलब्ध हुनुका साथै सही रूपमा निरन्तर अभ्यास गर्नु अति आवश्यक छ ।

भगवान बुद्धले देशना गर्नु भएको सतिपट्टान विपस्सना भावना नेपालका श्रद्धालुहरूलाई अभ्यास गराउने मुख्य उद्देश्यले बर्मका महोपकारक महाशी सयादोका प्रमुख ओवादाचरिय भद्रन्त ऊ पठिङ्ठाभिवश सयादोबाट २०४२ सालमा शिलान्यास भई स्थापना भएको अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रमा महोपकारक महाशी सयादोद्वारा निर्देशित ध्यान विधि अनुसार ध्यान शिविरहरू संचालन हुँदै आएको छ । यस ध्यानकेन्द्रबाट योगीहरूले ध्यान अभ्यास गर्न तूलो अवसर प्राप्त भएको धर्मप्रीतिको कुरा हो । ध्यान शिविर हुँदा सुनाउँदै आएको ध्यान निर्देशनलाई पुस्तकको रूपमा नेपालीभाषामा २०४६ र ४७ सालमा र अंग्रेजीभाषामा पनि २०४७ सालमा ध्यानकेन्द्रबाट प्रकाशन गरिएको थियो । त्यस्तै २०६७ सालमा यस ध्यानकेन्द्रको रजत महोत्सव हुँदा ध्यान जाँच सम्बन्धी व्यवहारिक निर्देशन नेपाली र नेपालभाषामा छुट्टाछुट्टै प्रकाशन भएको थियो । श्रद्धेय भिक्षु बोधिज्ञान भन्तेले २०६६ सालमा नेपालभाषा, नेपालीभाषा र अंग्रेजीभाषाका तिनैवटा ध्यान निर्देशनलाई सम्पादन गरी प्रकाशन गर्नुभएको थियो । फेरी दोस्रो संस्करणको रूपमा वहाँ भन्तेको सदप्रयास स्वरूप 'सतिपट्टान विपस्सना भावना निर्देशन' पुस्तक प्रकाशन हुनु अहोभाग्यको कुरा हो । त्यसैले वहाँ श्रद्धेय भन्तेप्रति कृतज्ञता एवं साधुवाद व्यक्त गर्नु चाहन्छु ।

नेपालभाषा, नेपालीभाषा र अंग्रेजीभाषाबाट ध्यान निर्देशन संकलनले विभिन्न भाषाभाषीहरूलाई ध्यान अभ्यास गर्नमा सहयोग हुने पुस्तक प्रकाशन गर्नमा सहयोग गर्ने सबैलाई साधुवाद छ । यस सतिपट्टान विपस्सना भावना निर्देशन पुस्तकको अध्ययन, मनन एवं ध्यान अभ्यासबाट पाठकवर्गले सुलाभ प्राप्त गर्न सकोस् भनी शुभकामना व्यक्त गर्न चाहन्छु ।

चिर तिष्ठतु सद्म्मो, लोको होतु सुखी सदा ।

अनागारिका अरगजाणी

निर्देशक, अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र  
(ज)

## निर्वाण कामना



ससुरा तुलबहादुर श्रेष्ठ

बुबा नुहेलबहादुर श्रेष्ठ

आमा नानीमैया श्रेष्ठ



दिदी चन्द्रा श्रेष्ठ

दाई धनबहादुर श्रेष्ठ

मेरो अनन्त गुणवान् दिवंगत हुनु भएका ससुरा बुबा तथा मेरो आमा, बुबा, दिदी र दाई समेतलाई सम्फी यो किताब छपाई धर्मदान गरेको पुण्यले उहाँहरूको पुनः यसै लोकमा उच्च मनुष्यको कोखमा जन्म भई सद्धर्म प्राप्त भै व्याधि मरण र दुःखकष्टबाट मुक्त भएर निर्वाण प्राप्त होस् भनी कामना गर्दछु ।

- रामप्यारी श्रेष्ठ


## प्रकाशक परिवारका सदस्यहरू



लोकमाया श्रेष्ठ  
सासु



रामप्यारी श्रेष्ठ



दामोदर श्रेष्ठ  
श्रीमान्



दिनेश श्रेष्ठ  
ठूलो छोरा



रेशमा श्रेष्ठ  
ठूलो बुहारी




दिपेन श्रेष्ठ  
सानो छोरा



निकि श्रेष्ठ  
सानो बुहारी



विबेन्द्र श्रेष्ठ  
ज्वाई



रोहिनी श्रेष्ठ  
छोरी



दृष्टि श्रेष्ठ  
नातिनी



कृति श्रेष्ठ  
नातिनी



टिना श्रेष्ठ  
नातिनी



दृश्य श्रेष्ठ  
नाति



अधिराज श्रेष्ठ  
नाति



सुजाता श्रेष्ठ  
नातिनी

## प्रकाशकीय

काठमाण्डौ ज्याठास्थित मेरो स्व.बुवा न्हुच्छेबहादुर तथा स्व.माता नानीमैया श्रेष्ठ र दूली दिदीहरू दाइको संरक्षणमा म कान्छी छोरीको रूपमा म (रामप्यारी श्रेष्ठ) वि.सं. २००२ माघ २ गते जन्म भयो । वहाँहरूको रेखदेखका तथा संरक्षणमा र मात्र ७-८ वर्षको उमेर त्रिशरण र लेखपढमा लैजानु भयो र म पनि त्यसमा ध्यान दिएकी थिएँ । १३-१४ वर्षको उमेरदेखि घरको काम, पूजापाठ, कुशल मंगल काम गर्ने, देवीदेवताको पूजा गर्ने, दानप्रदान गर्ने बानी थियो । २४-२५ बर्षको उमेरमा मेरो विवाह भयो । मेरो सासुमाता दानकार्म गर्ने र गण महाविहारमा आजीवन सदस्यमा रहि बौद्ध उपासिका थिइन् । यस्तो परिवारमा म बुहारी भएको भाग्यवानी ठाने । गणमहाविहारमा समय समयमा म विहारमा जाने बुद्धपूजा, परित्राण सुन्ने, प्रवचन सुन्ने र दानप्रदान आदि कुशल कार्य गर्थे । म बुद्धधर्ममा सत्यता र दुःख मुक्तिको मार्ग देख्छु ।

विश्वशान्ति विहारमा म र मेरो साथीबाट कल्याण पुचः समूह बनाइ विहारलाई सहयोग गर्दै आएका छौ । त्यस्तै गरी विश्वशान्ति विहारमा हुने सप्ताहिक शील प्रार्थना, ध्यान भावना, धर्म उपदेश आदि धार्मिक कार्यमा सहभागिता हुन्छु र समय-समयमा भोजन, जलपान प्रत्ययद्वारा विहारलाई सहयोग गर्दै आइरहेकी छु ।

घरपरिवार, बुहारीहरू, छोराछोरीहरू र नातिनातिनीहरूलाई नैतिक शिक्षा, ज्ञान दिनको लागि समय-समयमा भन्तेहरूलाई घरमा भोजनदान, परित्राण र प्रवचन गराउने गर्दछु जसबाट मेरो अन्तरमन रमाउने तथा शान्तिको अनुभव हुने गर्दछ । मेरो मनमा किताब छापी धर्मदान दिन्छु

(भ)

भन्ने इच्छा भिक्षु बोधिज्ञान भन्तेलाई प्रार्थना गरेकी थिएँ र वहाँ भन्तेको आज्ञा अनुरूप श्रद्धेय ज्ञानपूर्णिक भन्तेले नेपाली र नेपालभाषामा अनुवाद गरिराख्नु भएको तथा ती अनुवादहरूलाई संकलनको साथै ध्यानमा सहयोग हुने केही परित्राण सूत्रहरू राखी बोधिज्ञान भन्तेले सम्पादन गरिराख्नु भएको यो किताब दिवंगत हुनु भएका स्व.माता नानीमैया, स्व.पिता न्हुँछेबहादुर, स्व.दिदीहरू छेत्रमाया र चन्द्रदेवी श्रेष्ठ, स्व.दाइ धनबहादुर श्रेष्ठ समेतको गुणानुस्मरण गरी दोश्रो संस्करणको रूपमा १००० प्रति छपाई धर्मदान गर्न लागेको छु । यो दान पुण्यको आनुभावद्वारा स्वर्गीय आफन्तीजनलाई शान्ति मिलोस् भन्ने कामना छ । यो किताब प्रकाशन गर्न अवसर दिनु भएकोमा श्रद्धेय बोधिज्ञान भन्तेज्यूप्रति कृतज्ञ भई वन्दना गर्न चाहन्छु ।



रामप्यारी श्रेष्ठ  
नयाँ बानेश्वर  
२०६९ चैत्र १

Dhamma.Digital

(ज)

Downloaded from <http://dhamma.digital/>

## आपनो कुरा

ध्यान गर्ने विधि थाहा पाउनु आवश्यक छ

“महाजानियो आलारो कालामो” “महाजानियो उद्दकरामपुत्तो”

बुद्धत्व प्राप्तिको ७ सप्ताहपछि भगवान् बुद्धले सर्वप्रथम धर्मउपदेश दिनको लागि उपदेश चाँडै बुझिलिने व्यक्ति खोज्नुहुँदा लैकिक ध्यानमा धेरै माथि पुणिसकेका र आफूलाई धेरै उपकार भएका आलारकालाम र उद्दकरामपुत्रलाई सम्झनु भयो । त्यसरी सम्झनुहुँदा आलारकालाम एक हप्ता अघि मृत्यु भएर ६०-हजार कल्प आयु भएको “आकिञ्चञ्चायतन” भन्ने अरूप ब्रह्मभूमिमा र उद्दकरामपुत्र १ दिन अघि मात्र मृत्यु भएर ८४ हजार कल्प आयु भएको “नैवसंज्ञानासंज्ञायतन” अरूप ब्रह्मभूमिमा उत्पन्न भएको कुरा थाहा पाउनु भयो । बुद्धले गर्नुहुने चार आर्यसत्यको सानो उपदेशले पनि ती दुबैलाई त्यसै जीवनमा अरहन्त मार्गफल लाभ हुने भएतापनि सुन्नको लागि कान आदि शरीरको अंग प्रत्यङ्ग नभएकोले उपदेश दिन जान सक्ने स्थिति नै भएन । ती ती भूमिमा तिनीहरूको आयुसम्म जीवित रहेर फेरी मनुष्य आदिको रूपमा जन्म भई संसारको दुःख चक्रमा फस्न सक्ने कुरालाई बुझ्नु भई भगवान् बुद्धले आलारकालामलाई धेरै ठूलो हानि भयो, उद्दकरामपुत्रलाई धेरै ठूलो हानि भयो भन्ने कुरा व्यक्त गर्नु भएको थियो ।

छ द्वारमा उत्पन्न हुने नामरूप धर्ममा भाविता भएका भएर पनि मात्र विपस्सना ज्ञान उत्पन्न भएको थाहा पाउन नसकेका आलारकालामलाई एक हप्ताले र उद्दकरामपुत्रलाई ७/८ घण्टाले फरक भएर धेरै ठूलो हानी भयो ।

आफूहरू लैकिक आदि जुनसुकै क्षेत्रमा उच्चस्तरको दक्षता र क्षमता भएतापनि यदि क्लेशलाई शमन दमन गरी मनलाई शुद्ध र शान्त पार्ने सतिपट्टान विपस्सना ध्यान अभ्यास गर्ने विधि सुनिराखेको छैन, अध्ययन गरिराखेको छैन भने विभिन्न अवस्थामा कुन रूपमा स्मृति राख्नुपर्छ भन्ने कुरा

थाहा पाउन सक्दैन । विधि थाहा नपाएको कारणले विपस्सना ध्यानको अभ्यास पनि गर्न सक्दैन जसले गर्दा सतिपट्टान भावना अभ्यासबाट प्रत्यक्ष लाभ लिन सक्ने चित्तविशुद्धि आदि प्रतिफलहरू पाउन नसकी संसारको चक्रमा बारम्बार जन्म भई दुःखको भुमरीमा परिराख्यु पर्ने हुन्छ ।

बुद्ध, आर्य अर्हत् पुद्गलहरू जानुभएको स्मृतिप्रस्थान विपश्यना आचरण मार्ग १) सम्पूर्ण सत्त्व समूहको चित्त मलबाट रहित भई शुद्ध गर्नको निष्ठि, २) शोक गर्ने, ३) डाह हुने, विलाप गर्नेलाई अतिक्रमण गरी पार हुनको लागि, ४) शारीरिक दुःख, ५) मानसिक दुःख निरोध र शान्त पार्नको लागि ६) आर्यमार्ग प्राप्त गर्नको लागि र ७) निर्वाण साक्षात्कार गर्नको लागि एक मात्र मार्ग हो भन्ने स्मृतिप्रस्थान विपश्यनाको ७ प्रतिफललाई जान्न सकेको अवस्थामा मात्र व्यक्तिहरू, योगीहरूले यसलाई श्रद्धा राखी राम्ररी अभ्यास गर्न सकिने हुन्छ । अभ्यासबाट पाइने फाइदा थाहा नभएसम्म, नदेखेसम्म अभ्यास गर्न मन लाग्दैन र अभ्यासमा श्रद्धा पनि उत्पादन गर्न सक्दैन । त्यसैले विपस्सनाको प्रतिफलमा श्रद्धा विश्वास पनि हुनुपर्छ, ध्यान अभ्यास गर्ने इच्छा राखी विधि पनि राम्ररी जानिराख्युपर्छ । त्यसको लागि -<sup>१</sup>

१) उग्रगह - दुःख सत्य आदि के हो भन्ने कुरा थाहा पाउनुपर्छ । नाम रूपको बारेमा सक्षिप्तमा भएपनि बुझ्ने गरी ग्रन्थ अध्ययन गरिराख्युपर्छ । सही तरीकाले अभ्यास गर्नुपर्छ । त्यसको लागि कसरी ध्यान गर्नुपर्छ भन्ने ग्रन्थ अध्ययन गरी सही निर्देशन विधि थाहापाउनुपर्छ ।

२) परिपुच्छा - नाम रूपको बारे, अभ्यासको क्रममा आएका शंका सन्देह, कठिनाइ आदि विषयमा स्पष्ट थाहा नभएको अवस्थामा गुरुहरूसंग सोझ्युपर्छ ।

३) सवण - साधुकं सुनोम - देख्ने, सुन्ने आदि वर्तमान अवस्थामा उत्पन्न भएको सबै विषयवस्तुको स्वभाव थाहा पाउने गरी राम्ररी भाविता

<sup>१</sup>महोपकारक सयादो ऊ पण्डिताभिवशले पण्डिताराम जंगल ध्यानकेन्द्रमा विशेष शिविरमा २००९ डिसेम्बर ६ का दिन दिनु भएको उपदेशबाट

गर्नुपर्छ । विषयवस्तुको स्वभाव थाहा पाउने गरी कसरी भाविता गर्नुपर्छ भन्ने निर्देशन कुरा आदर गौरवपूर्वक (मन बाहिर नपठाई) सुन्नुपर्छ ।

४) धारण - ध्यान अभ्यास गर्ने निर्देशन विधि सुनी थाहापाइसकेपछि कसरी कुनरूपमा अभ्यास गर्नुपर्छ भन्ने कुरा नबिर्सने गरी मनमा राम्ररी धारण गरिराख्नुपर्छ ।

५) सम्मसन - साधुकं मनसिकार - अभ्यास विधि थाहापाइसकेपछि निर्देशन अनुसार सही तरीकाले अभ्यासमा उतार्नुपर्छ । उत्पन्न विषयवस्तुमा वीर्य लगाएर भाविता गर्ने चित्त पुन्याई यथार्थरूपले भाविता गरिराख्नुपर्छ ।

६) पटिकेद - भाविता गर्ने चित्तले वर्तमान समयमा उत्पन्न विषयवस्तुलाई राम्ररी भाविता गर्न सके स्वभाव धर्म थाहापाई चार आर्य सत्यलाई जान्न सकेको हुन्छ । र वीतिक्रम, परियुष्ठान र अनुशय क्लेश हटी मन स्वच्छ भई शासन सम्पत्ति प्राप्त भएको हुन्छ । शारीरिक, वाचिक व्यवहार सम्य सुसंस्कृत, मन शान्तदान्त भएको तथा प्रज्ञा ज्ञानले युक्त भएको हुन्छ ।

कुनै एक बिरामी आफूलाई भएको रोगबाट मुक्त हुन डाक्टर, वैद्य कहाँ जाँदा बिरामीको रोग निरीक्षण परीक्षण गरिसकेपछि डाक्टर, वैद्यले दिएको निर्देशन अनुरूप औषधी सेवन गर्नुपर्ने हुन्छ । रोगी व्यक्तिले आफूलाई भझरहेको रोग पनि यथार्थरूपले बताउनुपर्ने हुन्छ । साई डाक्टरले दिने औषधी सेवन गर्ने आदि परामर्श पनि राम्ररी सुन्नुपर्दछ । औषधी लिएअनुरूप सही मात्रामा समय मिलाएर सेवन पनि गर्नुपर्दछ ।

बिरामी व्यक्तिले औषधी सेवन गर्दा सेवन गर्ने विधि थाहा पाउनु पर्ने जस्तै शोक परिदेव आदिबाट मुक्त हुनको लागि विपस्सना अभ्यास गर्ने निर्देशन विधि थाहा पाउनुपर्छ । रोग निको पार्न चाहने रोगीले परामर्श अनुरूप औषधी सेवन गर्नुपरेजस्तै संसार दुःख चक्रबाट मुक्त हुन चाहनेले निर्देशित विधि अनुरूप अभ्यास गरेर व्यवहारमा पनि उतार्नुपर्दछ ।

पर्याप्त बल शक्ति लगाउन सक्ने युवावस्थामा नै शान्त र अनुकूल वातावरण भएको ध्यानकेन्द्रहरूमा १० दिने,.. ३० दिने आदि ध्यान शिविरमा जाँदा विपस्सना ध्यान भावना निर्देशन विधि शुरूमा स्पष्ट र बुझिने गरी राम्ररी सुन्नुको साथै अभ्यासको क्रममा आइरहेका विभिन्न शका उपशका, अप्तयारा, कठिनाईहरूलाई ध्यान जाँचको क्रममा गुरुहरूसंग छलफल गर्ने, शिविरको दौरानमा योगीहरूलाई सुनाउने धर्मउपदेशबाट पनि योगीहरूको अभ्यासलाई अगाडी बढाउन थप मार्गनिर्देशन प्राप्त हुनुको साथै अभ्यास विधि स्पष्ट भई सन्तोष हुने गरी दृढरूपले सजिलैसंग अभ्यास गर्न पाउने हुन्छ । ध्यान विधिलाई राम्ररी जानी बुझी बस्ने, जाने, उभिने, लेट्ने यी चार ईर्यापथमा भझरहने हरेक गतिविधिमा राम्ररी स्मृति राख्नसकेको अवस्थामा समाधि भई उत्पन्न विषयवस्तुको स्वभावधर्म पनि थाहापाउन सकिने हुन्छ ।

शिविरहरूमा गएर अभ्यास गरेर आएपछि आ-आरूनो ठाउँमा रही विभिन्न काममा ब्यस्त रहेपनि समय समयमा ध्यान सम्बन्धी निर्देशन र उपदेशहरू सुनेर, पुस्तकहरू अध्ययन गरेर घरमा नियमितरूपमा ध्यान अभ्यास गर्ने र ध्यान अभ्यास सम्बन्धी जिज्ञासाका कुराहरू अनुकूल समय मिलाएर गुरुहरूसंग छलफल गरिरहँदा र ध्यान सम्बन्धी अनुभवका कुराहरू एक आपसमा छलफल गरिरहँदा, अभ्यास गरिरहेका व्यक्तिहरूसित पनि संगत गरेर उनीहरूको अनुभवहरूबाट पनि प्रेरणा लिनसके अभ्यासमा फाइदा पुग्ने नै हुन्छ ।

आफूहरूले विपस्सना ध्यान सम्बन्धी विधि थाहापाइराखेको छ र अभ्यास पनि बराबर गरिरहेको छ भने कुन अवस्थामा कसरी स्मृति राख्नुपर्छ भन्ने तुरन्तै थाहापाएर होशमा रहनसक्ने हुन्छ र कुनै खालि समयमा पनि आरूनो शरीरमा मन पठाई वा मानसिक अवस्थालाई भाविता गर्न सकी समयलाई सदुपयोग गर्नसक्ने हुन्छ र क्षणभरको समयमा पनि मन चञ्चल भएर बस्न नपरी शान्तदान्त भएर बस्नसक्नेहुन्छ ।

कुनै ठाउँमा जाँदा यसरी जानुपर्छ, फलाना ठाउँमा पुगेपछि दायाँ, बायाँ मोडनुपर्छ वा सीधा जानुपर्छ, जाँदाजाँदै बीच बाटोमा कुनै किसिमले

रोकावट भएर सीधा अगाडी जान नसकेको अवस्थामा मोडेर फलाना बाटो समातेर सरासर बढ्दै जानु, त्यहाँबाट गइरहँदा फलाना बाटो भेट्नासाथ कही पनि नहेरी सीधा बाटो लिएर अगाडी बढेपछि पुग्नुपर्ने ठाउँमा पुगिन्छ भन्ने राप्रो मार्ग प्रदर्शक भएको अवस्थामा कुनै ठाउँमा जाँदा जानुपर्ने गन्तव्यस्थानमा शका सन्देह नलिई अगाडी बढन सजिलो हुन्छ ।

ध्यान अभ्यास गरिसकेका व्यक्तिहरूले ध्यान गर्न नपाएका, गर्न नजानेका र ध्यान नगरिकन बसिरहेका आफन्ती, साथीभाइलाई ध्यान विधि सम्बन्धी पुस्तकहरू अध्ययन गर्न प्रेरणा दिएर, ध्यान गर्ने स्थानहरूमा संगसंगै लगेर ध्यान गर्न लगाएर प्रेरणा दिइ उपकार गर्न सकिने हुन्छ ।

भगवान् बुद्धद्वारा देशित महासतिपट्टान सूत्रको आधारमा महोपकारक महाशी सयादोले निर्देशन दिईराख्नु भए अनुरूप पेट फुलेको, सुकेकोलाई मुख्य विषयवस्तु बनाई ध्यान अभ्यास गर्ने विपस्सना योगीहरूलाई अभ्यास गर्न सजिलो होस् र ध्यान अभ्यास गर्न आउने योगीहरूलाई भाषाको समस्या नहोस् भन्ने उद्देश्यले पणिडताराम ध्यानकेन्द्रले १५ वटा विभिन्न भाषामा ध्यान निर्देशन MP3 मा रिकर्डिङ गरी आवश्यकता अनुसार सुनाउने व्यवस्था गरिरहेको छ ।

1. Burmese (31:38 Minute) / Burmese (slow) (34:47 Minute)
2. American English (32:57 Minute)
3. British English (44:36 Minute)
4. Mandarin Chinese (35:19 Minute)
5. Hookien Chinese (40:12 Minute)
6. Cantonese Chinese (35:42 Minute)
7. Vietnam (40:23 Minute)
8. German 1 (47:58 Minute) / German 2 (40:33 Minute)
9. Japanese (30:58 Minute)
10. Korean (50:32 Minute)
11. French (32:15 Minute)
12. Italian (1:08:03 Minute)
13. Nepali (40:22 Minute)

## 14. Newari (44:51 Minute)

## 15. Thai (51:41 Minute)

संकलित र व्यवस्थित रिकर्डिङ् अनुरूप जुन भाषाभाषी योगी अभ्यासको लागि आउँछ, त्यही अनुरूप निर्देशन सुन्न दिएर मात्र ध्यान शिविरमा सामेल गराउने भइरहेको छ । ध्यान निर्देशन सुनेको पनि छैन र अध्ययन पनि गरेको छैन भने कसरी ध्यान बस्ने ? के के भाविता गर्ने हो ? भन्ने नै थाहा हुँदैन । एक, दुई, पाँच, दशचोटी ध्यान विधि निर्देशन सुनिराखेको भएतापनि विभिन्न कामले बेफुर्सदी भएर ध्यान अभ्यास गर्ने धेरै छुटिराखेको अवस्थामा उत्पन्न विषयवस्तुलाई भाविता गर्नुपर्छ भन्ने सम्भन्न नसक्ने स्थितिमा समेत पुगिरहेको हुन्छ । ध्यान शिविरको अगाडी सक्षिप्त भावना निर्देशन सुन्ने अवस्थामा स्पष्ट मार्ग निर्देशन पाई ध्यान अभ्यास गर्ने धेरै सहयोग पुग्न जान्छ भने लामो शिविर लिने बेलामा निर्देशनहरू बिचबिचमा २/३ पटक सुन्न सकेको खण्डमा अभ्यासमा थप होश राख्न फाइदा पुगिरहेको हुन्छ योगीहरूलाई । जतिजित सुन्न पायो त्यतित्यति नै ध्यान विधि स्पष्ट भइरहेको अनुभव हुन्छ ।

अ.ने.बौ.भा. केन्द्र, बुद्धनगर, शंखमूल, लुम्बिनी पण्डिताराम ध्यानकेन्द्र र रत्न विपश्यना विहार, सानो भन्याङ्ग, स्वयम्भूको साथै महोपकारक महाशी सयादोको कार्यान्वयन उपदेश अनुरूप संचालन हुने ध्यान शिविरहरूमा श्रद्धेय गुरुवर भिक्षु ज्ञानपूर्णिक महास्थविरले नेपालभाषा र नेपालीमा अनुवाद सहित उहाँकै स्वरमा रिकर्डिङ् भइरहेको निर्देशन विधि सुन्न पाएर त्यसै अनुरूप नेपाली योगीहरूले ध्यान अभ्यास गर्ने तूलो सौभाग्य पाइरहेकाछन् । ध्यान निर्देशन नेपालभाषा र नेपाली भाषामा क्यासेट र सीडी चक्कामा समेत उपलब्ध भइरहेको छ ।

आफूले नेपालभाषामा ध्यान निर्देशन टेप एस.एल.सी जाँच पछि २०४६ फागुन ५ गते देखि चैत्र ७ गतेसम्म शंखमूल अ. बौ. भा. केन्द्रमा महोपकारक सयादो ऊ पण्डिताभिवश महास्थविरको निर्देशनमा संचालित १ महिनाको शिविरमा सामेल हुँदा पहिलोपटक सुन्ने अवसर पाएको थिएँ । पछि पछि शिविरहरूमा सामेल हुनेबेलामा, विहारमा श्रामणर विद्यार्थीहरूलाई शिविर

(त)

राख्नेबेलामा र योगीहरूलाई सुनाउने अवस्थामा पनि ध्यान निर्देशन बराबर सुन्ने अवसर पाइरहेको छुँ ।

ध्यान निर्देशन अडियोमा रिकर्डिङ्को साथै विभिन्न भाषामा पुस्तकहरू पनि प्रकाशन भएर योगीहरूले ध्यान विधि अध्ययन गरी अभ्यास गर्न पाइरहेका छन् । महाशी सयादो भन्ते २०३७ फागुन महीनामा नेपालमा पाल्नु भएको बेला बुद्ध जन्मभूमि लुम्बिनीमा संचालित ७ दिने विपस्सना ध्यानशिविरको दौरानमा उहाँले दिनु भएको उपदेशलाई श्रद्धेय गुरुवर भन्तेले नेपालभाषामा अनुवाद गर्नु भएकोलाई संकलन गरी संक्षिप्तरूपमा विपस्सना ध्यान निर्देशन पनि समावेश गरी लुम्बिनी विपस्सना नामले नेपालभाषामा धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीले (दाता सानुनानी कंसाकार) वि.सं. २०३८ सालमा पुस्तक प्रकाशन गरेको थियो । (श्रद्धेय गुरुवर भन्तेको पुस्तकमा भूमिका संकलन ( वि.सं. २०६६) गर्ने क्रममा लुम्बिनी विपस्सना पुस्तकमा महाशी सयादोको संक्षिप्त कार्यान्वयन विधि छ भन्ने कुरा थाहाभएको हो ।)

त्यस्तै गरी विपस्सना ध्यान गर्न विधि थाहादिइ अभ्यास गर्न प्रेरित गर्ने रूपमा अन्तराष्ट्रिय बौद्ध भावना केन्द्रले नेपाली भाषामा २०४६ सालमा पहिलो तथा २०४७ सालमा दोश्रो संस्करण छापी प्रकाशन गरेको थियो । प्रकाशित ती पुस्तकहरू अप्राप्य भइसकेको छ । महोपकारक महाशी सयादोको संक्षिप्त जीवनी सहित ऊ न्यी न्यीले अंग्रेजीमा अनुवाद गर्नु भएको निर्देशन विधि पुस्तक सन् १९७८ मा रंगूनको बुद्धशासनानुग्रह समितिले पहिलोपल्ट प्रकाशनमा ल्याएको थियो । उक्त पुस्तक समय समयमा पुनःप्रकाशन हुनुको साथै ध्यान सम्बन्धी अरु पुस्तकहरूमा पनि निर्देशन विधि समावेश गरेर सतिपट्टान विपस्सना अभ्यास गर्ने विधि प्रचारप्रसार भइरहेको देखिन्छ ।

Buddha Dharma Education Association Inc. ले सन् १९९७ मा भिक्षु पेसलले सम्पादन गर्नु भएको पुस्तकलाई [http://www.buddhanet.net/pdf\\_file/mahasit1.pdf](http://www.buddhanet.net/pdf_file/mahasit1.pdf) [http://buddhanet.net/m\\_part3.htm](http://buddhanet.net/m_part3.htm), <http://www.budsas.org/ebud/ebmed022.htm> मा राखेर विधि अध्ययन गर्न सर्वसुलभ गरिदिएको छ ।

(थ)

Downloaded from <http://dhamma.digital/>

लुम्बिनी पण्डिताराम ध्यानकेन्द्रमा २०६१ सालमा वर्षावास ध्यानशिविरमा जाँदा सी.डी. र क्यासेटमा सुनाउँदै आइरहेको ध्यान निर्देशनलाई पुस्तकको रूपमा प्रकाशन गर्न पायो भने धेरैलाई उपकार हुन्छ कि भन्ने कल्पना विचार आएको थियो । त्यसबेला आएको विचार अनुसार अलिअलि काम गर्दै, श्रद्धेय गुरुवर भन्तेको अनुमति लिई नेपालभाषा र नेपाली निर्देशन र प्रकाशित अंग्रेजी निर्देशन पुस्तकबाट अंग्रेजी अंशको साथै ध्यानकेन्द्रमा शिविरको अवस्थामा पाठ हुने त्रिरूप गुण, मैत्री भावना आदिलाई पनि समावेश गरी वि.सं. २०६६ साल जेठ महीनामा बहिनी सुभद्रा पन्थी (महर्जन) को सहयोगमा पुस्तक सम्पादन गरी प्रकाशन गर्ने सौभाग्य प्राप्त भएको थियो । त्यस पुस्तकमा क्यासेट/सी.डी चक्कामा वर्णन भइरहेजस्तै सकेसम्म त्यसरी नै राख्ने प्रयास गरिएको छ ।

आफ्नो अनुभवको आधारमा अनि ध्यान शिविरहरूमा योगीहरूलाई सहयोग गरिरहेको समयमा योगीहरूको अभ्यास स्थितिलाई देख्दा पनि ध्यान शिविरमा आउनु अघि नै ध्यान विधिलाई बराबर सुन्दै, अध्ययन गर्दै राम्ररी बुझेर आउन सकेको खण्डमा योगीहरू ध्यान शिविरमा सहभागी हुन आउँदा, जाँदा लक्षित दिनसम्म राम्ररी नै ध्यान अभ्यास गर्न सकी सन्तोष प्राप्त हुन्छ जस्तो लाग्छ, सो अभ्यास र शिविरको क्षण असअरु शिविरमा थप प्रगति तथा सन्तोष हुने गरी अभ्यास गर्न प्रेरणा मिलिरहेको हुन्छ । आरूनो स्वानुभूतिबाट प्राप्त भएको प्रेरणा जीवनमा धेरै महत्वपूर्ण भइरहेको हुन्छ । जुन प्रेरणा कसैबाट सुनेर, ग्रन्थ अध्ययनबाट प्राप्त ज्ञानभन्दा धेरै फरक भएको हुन्छ ।

ध्यान अभ्यास गर्ने विधि अध्ययन गरी वा सुनी थाहापाइराख्नसकेमात्र ध्यान गर्न श्रद्धा उत्पन्न भई प्रेरणा प्राप्त भई पछि सम्म पनि अभ्यास गर्न सकिरहने भएकोले बढी से बढी व्यक्तिहरूले ध्यान विधि अध्ययन गर्न पाई ध्यान अभ्यास गर्न सहयोग होस् भन्ने उद्देश्य राखी नयाँ बानेश्वर निवासी दामोदर श्रेष्ठ र रामप्यारी श्रेष्ठ परिवारको सहयोगमा यो दोस्रो संस्करण प्रकाशित भइरहेको हो । पुस्तक प्रकाशन गर्न श्रद्धा राखेका प्रकाशक परिवारलाई निरोगी, सुस्वास्थ्य दीर्घायु तथा निरन्तर प्रगतिको कामना गर्दछु ।

(द)

Downloaded from <http://dhamma.digital/>

यस दोश्रो संस्करणमा प्रकाशक दाताहरूको इच्छा अनुसार ध्यानसित सम्बन्धित केही सूत्रहरू महापरित्राण नेपाली अर्थ सहित ( सम्पादक भिष्म सुदर्शन, अनुवादक भिष्म सरणकर), तथा परित्राण पुस्तकबाट यसमा समावेश गरेको छु । आरूनो अनुभव र अध्ययन, गुरुहरूको उपदेश र निर्देशनको आधारमा विभिन्न अवस्थामा स्मृति राख्न सक्ने विभिन्न पक्षहरूलाई अनुभव आदानप्रदान गर्ने रूपमा ध्यान जाँचको महत्व, चतुरारक्ष आदि अनुस्मृति भावनाको अभ्यास (सक्षिप्तमा) समावेस गरेको छु । चतुरारक्ष भावना गर्न सहयोग होस् भन्ने विचारले सल्लेख सूत्रमा श्रद्धेय गुरुवर भन्तेले कविताको रूपमा लेखिराख्नु भएको मरणानुस्मृति भावना या पनि समावेश गरेको छु ।

संसारका विभिन्न भाषामा ध्यान निर्देशन पुस्तक तथा रिकर्डिङ्गको रूपमा भइरहेजस्तै बहुभाषिक रहेको बुद्धजन्मभूमि नेपालका नागरिकहरूले आ-आरूनो भाषामा बुझनसक्ने गरी थारू, तामाङ्ग, गुरुङ, मगर, शेर्पा आदि विभिन्न भाषामा पनि अनुवाद हुन सके ती भाषाभाषीहरूले पनि सजिलै बुझी थाहापाई ध्यान अभ्यास गर्नसकिने हुन्छ । संचारको द्रुतगतिले विकास भइरहेको अहिलेको अवस्थामा सम्पादन तथा अनुवाद भएको अंश पुस्तकको रूपमा प्रकाशन हुन नसकेपनि श्रव्यदृश्य संचार माध्यमबाट संसारभरी सप्रेसित गर्न सक्ने वातावरण भइरहेकोले प्रबुद्ध व्यक्तिहरूले अनुवाद गरेर आ-आफ्ना भाषाभाषीका दाजुभाइ दिदीबहीनीहरूलाई प्रेरणा दिन सकेको खण्डमा भगवान् बुद्धले देशना गर्नुभएको सतिपट्टानको उपदेश अनुसार अभ्यास, उद्योग र आचरण गरी आ-आरूनो क्षमता अनुसार चित्तविशुद्धि हुने आदि आनिश्चासलाई प्राप्त गर्न सकिने हुन्छ ।

संचारको विकाससंगै थेरवाद नेपाल समूहले सतिपट्टान विपस्सना ध्यान सम्बन्धी उपदेश पुस्तकहरूको साथै नेपालभाषा र नेपाली भाषामा हालसाले प्रकाशित बुद्धशिक्षाका विभिन्न पुस्तकहरू थेरवाद नेपाल वेभसाइट [www.theravadanepal.net](http://www.theravadanepal.net) मा राखिदिएको कारणले बिदेशमा रहेका नेपालीहरूले समेत ती पुस्तकहरू सजिलै अध्ययन गर्नसक्ने भइरहेका छन् ।

प्रुफ करेक्सनको साथै आवश्यकतानुसार सच्चाई शुभाशिष दिनु भई यस पुस्तक सम्पादन गर्ने कार्यमा हौसला र प्रेरणा दिनु हुने श्रद्धेय गुरुवर भन्तेप्रति कृतज्ञता प्रकट गर्न चाहन्छु ।

शुभकामना दिनु हुने अ.बौधा. केन्द्रका निर्देशक अनागारिका अगगजाणीलाई पनि साधुवाद दिन चाहन्छु ।

पहिलो संस्करण र दोश्रो संस्करण प्रकाशन गर्न कम्प्यूटर टाइपमा सहयोग गर्ने, प्रुफ पढी सहयोग गर्नुहुने, नेपाल भाषाबाट नेपाली भाषामा अनुवाद गरी भिक्षुहरू नायको, भिक्षु जनक, भिक्षु मिलिन्दो, भिक्षु बुद्धपियो, श्रामणेरहरू पुञ्जवन्तो, अभयो, भावितो, विमलो, कच्चायन, वेपुल्लो, वासेष्ठो, परियत्तिका कार्यालय सहायक मीरा महर्जन, बहिनीहरू सुभद्रा र सुवर्ण महर्जनहरूलाई साधुवाद सहित आयु आरोग्यको कामना गर्दछु । कम्प्यूटर सेटिङको साथै समयमा नै छपाई कार्यमा सहयोग गर्नु हुने आइडियल प्रिन्टिङ प्रेसका दीपक महर्जन र बिनोद महर्जनहरूलाई पनि धेरै साधुवाद दिन चाहन्छु । प्रत्यक्ष र अप्रत्यक्ष रूपले सहयोग गर्नुहुने सबैलाई आरोग्य तथा मंगल मैत्रीको कामना सहित सबैलाई साधुवाद ।

संकलक तथा सम्पादक

- भिक्षु बौधिज्ञान 'सद्गम्मकोविद'

विश्व शान्ति विहार, मीनभवन

फोन: ४६२२९८४, ९८४९३७७५२९

२०७० श्रावण ३, बिहीबार

(2013 July 18)

E-mail : bodhijnana@gmail.com

(न)


Downloaded from <http://dhamma.digital/>

# विषय सूची

बिवरण	पेज
क. शुभाशिष (भिक्षु ज्ञानपूर्णिक महास्थविर)	
ख. शुभकामना (अनागारिका अगगजाणी)	
ग. प्रकाशकीय (रामप्यारी श्रेष्ठ)	
घ. आफ्नो कुरा (भिक्षु बोधिज्ञान)	
१. भावना विधि (नेपालभाषा)	१
२. भावना विधि (नेपाली)	२०
३. Practical Vipassana Meditation Exercise	३५
४. ध्यान जाँचको महत्त्व	४७
५. ध्यान अभ्यास र अनुभव प्रस्तुत गर्ने तरिका	५३
६. Reminder to Yogis About Reporting	५६
७. चतुरारक्ष आदी अनुस्मृति भावनाको अभ्यास	५८
८. दसधम्म-सुत्त	६४
९. बुद्धानुस्सति	६७
१०. मेत्तानुस्सति	७०
११. करणीय मेत्त-सुत्त	७१
१२. मेत्त सुत्त	७६
१३. मेत्तानिसंसर्व	७८
१४. असुभानुस्सति	८०
१५. मरणानुस्सति	८२
१६. अङ्ग संवेगवत्थु	८४

बिवरण	पेज
१७. पञ्चशील प्रार्थना विधि	८७
१८. अष्टशील प्रार्थना विधि	९०
१९. त्रिरत्न-वन्दना	९४
२०. महोपकारक महाशी सयादोयागु अववाद	९००
२१. मैत्री भावना	९०३
२२. मैत्री भावना (पाली)	९०५
२३. महासतिपट्टानसुत्त-धर्म घोषणा	९१४
२४. महासतिपट्टान आनिशंस	९१७
२५. पुण्यानुमोदन	९२०
२६. अ.बौ.भा.केन्द्रको ध्यान शिविर समय तालिका	९२१
२७. सन्दर्भ ग्रन्थ	९२२

Dhamma-Digital



सुप्रसिद्ध विपश्यना ध्यानगुरु बर्माया महाशी सयादोजु  
योगी साधकपिन्त ध्यान शुरु यायेबलय बियाबिज्यागु  
निर्देशन देशनाय आधारित

## सतिपट्टान विपस्सना भावना निर्देशन<sup>१</sup>

अनुवादक : भिक्षु ज्ञानपूर्णिक महास्थविर

विपश्यना भावना कार्य धयागु शरीरय दयाच्चंगु नाम व रूपधर्मयात गथे खः अथे हे सीके फईगु कथं अभ्यास व प्रयास यायेगु खः । रूपधर्म धयागु थनया थनसं प्रकट जुया खने दयाच्चंगु विषयवस्तुत खः । प्रकट रूप खने दयाच्चंगु थव सम्पूर्ण शरीर रूप समूह रूपधर्म खः; सिया थुयाच्चनीगु चित्त हे नामधर्म खः । उगु नाम रूपधर्म खँ खँ पत्तिकं न प्रकट जुयाच्चंगु दु । तसर्थ उगु नामरूप धर्मयात स्वाभाविक रूप सिइके फड्गुकथं खँ खँ पत्तिकं “खनाच्चना, खनाच्चना” धका भाविता यायेमाः । लुमंकाच्चनेमाः । भाविता यायेगु लुमंकाच्चनेगु धयागु न पूर्वक पूर्वक सिइके फयेक प्रज्ञाज्ञानं दुग्ययेक नुगलं चायेकाच्चनेगु खः ।

अथे हे न्हायपनं ता ता पत्तिकं “तायाच्चन, तायाच्चन” धका लुमंकाच्चनेमाः । न्हासं गन्ध नतुक पत्तिकं न “नंतुनाच्चना, नंतुनाच्चना” धका लुमंकाच्चनेमाः । म्येचं रसास्वाद काक्ष पत्तिकं न “सवाःसियाच्चन,

<sup>१</sup>—प्वाः फुले जुइगु सुके जुइगु वायुधातु अत्यधिक जुयाच्चंगु रूप समूह जौगुलि स्कन्ध हिसाब रूपस्कन्धय अन्तर्गत खः । आयतन हिसाब प्रष्टव्यायातनय अन्तर्गत खः । फिच्यागू धातुइ प्रष्टव्य धातुइ अन्तर्गत खः । प्यगू धातु मध्यय वायुधातु खः । सत्य हिसाब दुःखसत्यय अन्तर्गत खः । थुपि रूपस्कन्ध, प्रष्टव्यायातन, प्रष्टव्यायातु, वायोधातु दुःख सत्य निश्चित रूप विपश्यना भाविता याये त्वःगु धर्मत हे खः। भाविता याये मत्वःगु धर्म मखु । उकिं फुले जुइगु सुके जुइयुत अनित्य, दुःख, अनात्म सी खने दइगु कथं भाविता यायेगु स्कन्ध देशना, आयतन देशना आदि उगु उगु बुद्ध वचन पालिलिसे समान जुया बुद्धमति अनुसार जुयाच्चंगु हे दु । —

महास्मृतिप्रस्थान सूत्र (पालि शब्दार्थ व अभिप्राय) पेज २४५

सवाःसियाच्वन् धका लुमकाच्वनेमाः । शरीर थिउ थिउ पत्तिकं, स्पर्श याक्व पत्तिकं थियाच्वन, थियाच्वन धका लुमकाच्वनेमाः । कल्पना, विचाः व चिन्तना याक्व पत्तिकं न कल्पना, विचाः व चिन्तना यानाच्वना आदि धका लुमकाच्वनेमाः । तर अथे नं न्हापा न्हापा अभ्यास व प्रयास यायेबले खैं, ताः, थिउ, स्यू धाक्वयात सम्पूर्णरूपं ल्यं पुल्यं मदयेक सिइके फयेक छस्वाकं लुमकेला फइ मखुनि । अथेजुया स्पष्टं सिइ दुगु सीके अःपुगु स्वभावं निसै शुरुयाना लुमका यकेमाः । सासः दुकाक्व पिकाक्व पत्तिकं प्वाथय् फुले जुइगु व सुके जुइगु धयागु, कसेजुइगु, टम्मच्वनीगु सनाच्वनीगु स्वभाव निरन्तर रूपं स्पष्टं जुयाच्व । व वायो धातु धयागु रूपधर्मं खः । उकिनिसै शुरु याना भाविता याना लुमका यकेमाः ।

उकियात भाविता याये निति व लुमका यकेया निति दकसिबे न्हापा प्वाःयात मनं क्वथीक स्वयाच्वनेमाः । सासः दुकायेबले प्वाः फुलेजुया थाहौं वःगु खने दइ । सासः पिकायेबले प्वाः सुकेजुया दुसुनावंगु खने दइ । फुलेजुया थाहौं वयाच्वंगुयात “फुलेजुया वयाच्वन्” धका लुमका सुकेजुया दुसुना वना चंगुयात “सुके जुयावनाच्वन्” धका लुमकेमाः ।

मनं क्वथीक स्वया च्वना जक स्पष्टजुया मवःथे च्वसा प्वाथय् ल्हात थियातयेगु यायेमाः । सासः तस्सकं ल्हायेगु आवश्यक मदु । सासः लिकुंका विस्तार याये नं माःगु मदु । चलाखं सासः ल्हाना यके माःगु नं मदु । बलं बलं सासः ल्हाये नं म्वाः । मखुसा याकनं त्यानु चायावइ । उकि प्रकृति अनुसार न्हापा लिपा गुकथं सासः ल्हाना च्वनेगु खः उकथं ल्हायेगु यायेमा, उकथं न्हापा लिपा थे सासः ल्हाना च्वच्व फुलेजुया वयाच्वंगुयात फुलेजुया वयाच्वन सुकेजुया वनाच्वंगुयात सुकेजुया वनाच्वन धका लुमका च्वनेगु यायेमाः । फुलेजुयाच्वन, सुकेजुयाच्वन धयागु धापूयात मनं मनं जक धयाच्वनेगु खः, म्हुतुं सः पिकया धयाच्वने माःगु मदु ।

विपश्यना भावनाय् नो व धापू धयागु मुख्य मखु । धात्थे माःगुला सिइकाच्वनेगु खः । उकिं धापू मात्रं जक पूर्णमजू, पूमवं । फुलेजुया

वयाच्वन धका लुमकेगु अवस्थाय न्हापां फुलेजुया वःगु निसे कया अन्त तक फुलेजुया वया च्वगुयात मिखा खंगुथे हे च्वक बॉलाक सिइका वनाच्वनेमा: । सुकेजुया वनाच्वन धका लुमकेबले नं सुकेजुया वनाच्वगुयात आदि निसे अन्त थ्यकं मिखा हे खंगुथे च्वक बॉलाक वववजीक सिइका वनाच्वनेमा: । “फुलेजुया वयाच्वन” धका लुमकाच्वनेबले फुलेजुया वयाच्वगु व सियाच्वंगु नाप नाप पालाक वनाच्वनेमा: । त्वहंत कयेकेबले ट्वाक्क कः वनीगुथे उखे खने दयावःगु लुमके बहःगु आरम्मण व थुखे भाविता याना लुमकाच्वंगु मन वा चित्त छगू पाखं पाय्‌छि जुइक ध्यानपूर्वक लुमका वनाच्वनेमा: । “सुकेजुया वनाच्वन” धका लुमका वनाच्वनेबले नं अथे हे तु खः । सुकेजुया वनाच्वंगु व लुमका वनाच्वंगु पाय्‌छि जुयाच्वनेमा: । विशेष रूप छु हे लुमकेगु मन्त धा:सा थुगु फुलेजुया वया च्वंगु व सुकेजुया वनाच्वंगु नितायात जक लुमका यंकाच्वनेगु खः । फुलेजुया वयाच्वन , सुकेजुया वनाच्वन ; फुलेजुया वयाच्वन, सुकेजुया वनाच्वन धका थुकथे अटूट रूप लुमका वनाच्वनेगु खः । थथे लुमका वना च्वच्व मन मेमेथाय् प्याहाँ वना च्वंगु नं दयेफु । अथे प्याहाँ वनाच्वनीबले उगु मनयात न ल्यूल्यू वना लुमकाच्वनेमा: । उगु मनयात प्याहाँ वनाच्वन; प्याहाँ वनाच्वन धका लुमकेगु खः । थथे छको निको लुमकेधुनिबले उगु चित्त प्याहा वनी मखुत । अले हाने फुलेजुया वयाच्वन, सुकेजुया वनाच्वन; फुलेजुया वयाच्वन, सुकेजुया वनाच्वन धका लुमकावं वनाच्वनेगु खः ।

मन छथाय् छथाय् थ्यनाच्वन धा:सा थ्यनाच्वन ; थ्यनाच्वन धका लुमकेगु खः । अले हाने फुलेजुया वयाच्वन, सुकेजुया वनाच्वन धका लुमकावनाच्वनेगु खः । थ्व धा:गुया मतलव फुलेजुया वयाच्वंगु व सुकेजुया वयाच्वंगु, दिपु धा:सा ज्यू । गन मेथाय् वनेगु मन्त धा:सा व हे दिपुतिइ तु च्व वयेगु खः । उकिं फुलेजुया वयाच्वन, सुकेजुया वयाच्वन धैगु थन दोहरे तेहरे जुयाच्वनी का । छाय् ? दिपु हे व जूया निति ।

कल्पनाय् सुँ छम्ह मनू नाप लात धा:सा नाप लानाच्वना ; नाप

लानाच्चना धका लुमंकेगु खः । अले हानं फुलेजुया वयाच्चन, सुकेजुया वनाच्चन धका लुमंकावं वनाच्चनेगु खः । सुँ छम्ह नाप लाना ख॑ ल्हानाच्चनेबले होस तयाच्चनेगु अवस्था नं दु । उजागु अवस्थाय् उगु कल्पनायात नं ख॑ ल्हानाच्चना ख॑ ल्हानाच्चना धका लुमंकाच्चनेमा: ।

मुख्यतः न्व्याथि जाःगु कल्पना, विचाः व चिन्तनात लुया वल धाःसा लुया वक्वयात लुमंकावं वनाच्चनेगु खः । गुकर्थं धाःसा - कल्पना याना, कल्पना यानाच्चन धाःसा कल्पना यानाच्चना धका लुमंकेगु खः । विचाः याःसा विचाः यानाच्चना धका, चिन्तना याना च्चसा नं चिन्तना यानाच्चना धका, स्यूसा सियाच्चना - सियाच्चना ; नुगलय् वायेका च्चसा नुगलय् वायेकाच्चना नुगलय् वायेकाच्चना ; मनय् न्व्याइपु ताया च्चसा न्व्याइपु तायाच्चन - न्व्याइपु तायाच्चन ; म्हाइपुसा म्हाइपु तायाच्चन - म्हाइपु तायाच्चन ; लय्ताःसा लय्तायाच्चना - लय्तायाच्चना, अल्छी चाःसा अल्छी चायाच्चना - अल्छी चायाच्चना; मन स्यसा मन स्यनाच्चन - मन स्यनाच्चन धका लुमंका वनाच्चनेगु खः । थुकर्थं चिची चिचीधंगु कल्पना व चिन्तनात लुयावक्व पत्तिकं भाविता याना लुमंका सियाच्चनीगुयात चित्तानुपस्सना अर्थात चित्तानुपश्यना धाई ।

थथे चिची चिचीधंगु मनत लुया वक्व पत्तिकं भाविता याये मफूगु व सिइके मफूगुलि थुपि मनतय॑त सत्त्व, पुद्गल व व्यक्तिया रूपय् खनीगु दृष्टि उत्पन्नजुयाच्चंगु खः । दृष्टिया मतलव थन मिथ्यादृष्टि धाःगु खः । कल्पना याना च्चम्ह जि हे खः । जि कल्पना यानाच्चना, जि चिन्तना यानाच्चना । जि सियाच्चन धका मती तयाच्चंगु खः । ह्याउँ मचायागु अवस्था निसे कया थौं तक जीवनकाछि म्वाना सिया च्चम्ह जि धयाम्ह आत्मभाव धार्थे दयाच्चन धका दृष्टि जुयाच्चन । वास्तवय् जि धयाम्ह आत्मभाव दुगु हे मखु ।

छगू छगू याना अटूट रूप दिपा: मदयेक लुया वयाच्चनीगु थ्व मन जक दुगु खः । उगु छगू छगू याना छगू क्षण हे दिपा: मदयेक छस्वाकं लुया वयाच्चनीगु चित्तयात स्वयम् साक्षात्कार जुइगु कर्थं लुमंकाच्चनेमाःगु

जुयाच्वन । अथेजुया उगु चिचीधंगु मनयात लुया वक्व पत्तिकं लुमंकाच्वने माःगु खः । थुगु चिचीधंगु मनत लुमंका यकूलिसे तना वने न अःपूगु जुयाच्वन । चिन्तना यानाच्वना, चिन्तना यानाच्वना धका छको निको जक लुमंके मात्र व चिन्तना मदये धुकीगु खः । तना वने धुकीगु खः । अले हाने फुलेजुया वयाच्वन, सुकेजुया वनाच्वन - फुलेजुया वयाच्वन, सुकेजुया वनाच्वन धका लुमंकाव यंकाच्वनेगु खः ।

ताउतक फ्येतुनाच्वनेबले म्हय् त्यानुगु व पुना वःगु खने दया वये यो । उकियात न लुमंकाच्वनेमाः । त्यानुया वःसा त्यानुगुयात बाँलाक सिइके फयेक दुग्ययेक ध्यान तया 'त्यानुयाच्वन, त्यानुयाच्वन' धका लुमंकेगु खः । पुनाच्वन धाःसा पुनाच्वन, पुनाच्वन धका, स्याःसा स्यानाच्वन, स्यानाच्वन; थाके जूसा थाकेजुयाच्वन, थाकेजुयाच्वन धका, लुमंकेगु खः । थुपि त्यानुइगु, पुइगु, स्याइगु, क्वाता क्वाता म्हुइगु, थाके जुइगु, अथेच्वने, थथेच्वने मदइगु फुकं दुःख वेदनात जक खः । उकिं थुमित लुमंकाच्वनेगु भाविता यायेगु वेदनानुपस्सना अर्थात वेदनानुपश्यना खः । थुपि वेदनातयृत लुया वक्व पत्तिकं भाविता याये मफू , सीके मफुगुलि त्यानुगु, पूगु, स्याःगु, क्वाताक्वाता म्हूगु यात न जि धका भाःपाच्वन । जित त्यानुयाच्वन । जित पुनाच्वन । जित स्यानाच्वन धका आत्मरूपय् पुद्गल व सत्त्व रूपय् खनाच्वन । न्हापा ला जित छु हे मजू आः तिनि जुइच्वने थाकुया वल धका जि छम्हया रूपय् जक खनाच्वन । धात्थेला थथे मखु ।

शरीरय् अप्रिय स्पर्शत बारबार स्पर्शजुया हिसि मदुगु वेदनात छगू ल्यू मेगु न्हू न्हूगु लुया वयाच्वनीगु मात्र खः । गथे बिजुलि अथवा विद्युतं न्हू न्हूगु करेन्ट प्याहाँ वया च्वक पत्तिकं छस्वाकं जहाँ थियाच्वनीगु खः । अथे हे शरीरय् अप्रियगु न्हून्हूगु स्पर्शत स्पर्श जूजू पत्तिक हिसि मदुगु वेदनात थितुथीक छस्वाकं लिना वयाच्वनीगु खः । उकियात क्वक्वजीक सिइके फयेक त्यानुसा त्यानुयाच्वन, त्यानुयाच्वन, पूसा पुनाच्वन, पुनाच्वन; स्याःसा स्यानाच्वन, स्यानाच्वन धका थुकर्थ क्वथीक क्वथीक

लुमंकाच्चनेमाः । न्हापा लुमंकेबले त्यानूगु, पूगु, स्याःगु भर्भ बढे जुजु नं वये यो । अबले मनय् इर्यापथ हिले मास्ति वये यो । उगु मनयात नं “हिले मास्तिवल “हिले मास्तिवल ” धका लुमंके धुंका त्यानूगु पूगुयात हे हानं लुमंका यंकेमाः ।

“सह याःसा निर्वाण थ्यनी ” “सह याःसा निर्वाण थ्यनी ” धयागु खँ मेमेथासय् स्वया थुगु भावना अभ्यासया अवस्थाय् अप्वः उपयोगी जू । भावना अभ्यास यायेबले सह याये फयेकेमा । त्यानूगु पूगुयात सह मयासे बारबार आसन हिला मिलेयाना जुयाच्चन धाःसा समाधि प्राप्त जुइमखु, समाधि प्राप्त मजुलिकि ज्ञान उत्पन्न जुइमखु, ज्ञान उत्पन्न मजुइबले मार्ग फल व निर्वाणय् नं थ्यनी मखु । उकिं सह याना लुमंका यंका च्चनेमा । भावना अभ्यास याये बले सहयायेगु धयागु शरीरय् चंगु दुःख वेदनायात सह यायेगु हे अप्वः धायेमाल । अथेजुया त्यानूगु, पूगु, स्याःगु, सह याये थाकुगु लुया वइबले काचाकं लुमंकेगु त्वःफिका वा स्यंका आसन सरे यायेगु, हिलेगु, मिले यायेगु याये मज्यू । त्यानुयाच्चन, त्यानुयाच्चन; पुनाच्चन, पुनाच्चन आदि धका सह याना लुमंका हे च्चनेमाः । थथे सह याना लुमंकाच्चन धाःसा मामुलिगु साधारणगु वेदनात तना वनी । समाधि ज्ञान क्वातुया बल्लाना वइबले ला ततसकं जुइगु वेदनात नापं तना तना वंगु खने दया वई । अथे तना वनीबले फुलेजुया वयाच्चन, सुकेजुया वनाच्चन धका हानं लुमंका यंकाच्चनेगु खः । ताउतक ढिप्पिजुया लुमंकाच्चना नं तना वने थाकु, च्चने थाकुसा आसन हिले ज्यू । तर हिले मास्ति वःगु चित्त निसे शुरु याना हिले मास्ति वयाच्चन, हिले मास्ति वयाच्चन धका न्हापा लुमंकेमाः । ल्हाः थकायेबले थकयाच्चना, थकयाच्चना धका, सरे यायेबले सरेयानाच्चना, सरेयानाच्चना धका लुमंकेमाः । बुलुहुँ बुलुहुँ सरे यायेमाः । उगु बुलुहुँ बुलुहुँ सरेजुया वंगुयात हे ल्यू ल्यू वना थकयाच्चना, थकयाच्चना, सरे यानाच्चना, सरे यानाच्चना; थियाच्चन, थियाच्चन धका थुकथं छसिकथं लुमंका वनाच्चनेमा । म्ह ध्येचुले बले ध्येचुला वन ध्येचुला वन धका, तुति ल्हवनेबले ल्हवनाच्चना, ल्हवनाच्चना धका; सरे यायबले सरे यानाच्चना, सरे यानाच्चना धका; बँय् दिकुसा दिकाच्चना, दिकाच्चना

धका लुमकेमाः । हिले हाले स्वालेगु शान्तगु स्थितीच्चनाच्चनेबले फुलेजुया वयाच्चन, सुकेजुया वनाच्चन ; फुलेजुया वयाच्चन, सुकेजुया वनाच्चन धका हाकनं हाकनं लुमका यंकाच्चनेमाः ।

बिचय् दिनाच्चने मज्यू । न्हापायागु लुमन्ति व लिपायागु लुमन्ति स्वानाच्चनेमाः । न्ह्योनेयागु समाधि व ल्यूनेयागु समाधि, न्ह्योनेयागु ज्ञान व ल्यूनेयागु ज्ञान छस्वाकं स्वाना वंसा तिनि स्मृति समाधि ज्ञानत तनंत थाहाँ थाहाँ वना छिपे जुजु वइगु खः । अथे छिपे जुजु क्वातुया धिसि धाया वइबले तिनि मार्ग व फल ज्ञानय् थंक वने फइगुजुयाच्चन । ध्यान यायेगु धयागु मि प्याहाँ वइगु अर्णसि ब्ब ब्ब स्यानाच्चनीम्ह मिज न थे कोशिश यायेगु खः । देसलाइ आविष्कार मजूनिगु न्हापा न्हापायागु जमानाय् सि सि ल्वाका मि पिकायेमाः । उगु सि ब्ब ब्ब स्याना मि पिकाइम्ह मिज न मि प्याहाँ मवतल्ले दि हे मद्युसे ब्ब ब्ब स्याना यंकेमाः । यंकाच्चनेमाः । गुलि गुलि पुना वल, उलि उलि बल प्रयोग याना भं भं ब्ब ब्ब स्याना यंकेमाः । उकर्थे छस्वाकं ब्ब ब्ब स्याये धुका भं भं पुना वया तिनि मि प्याहाँ वइगुजुयाच्चन । अथे मि प्याहाँ वये धुका तिनि दिइगुजुयाच्चन । अथे हे थे न्ह्योनेयागु लुमन्ति व ल्यूनेयागु लुमन्ति न्ह्योनेयागु समाधि व ल्यूनेयागु समाधि निरन्तर व अटूट रूप स्वानाच्चनी कर्थ दिपाः मदयेक लुमका यंकाच्चनेमाः । त्यानूगु पूगु लुमके धुनेव दिनाच्चनेगु मखु, फुलेजुया वयाच्चन, सुकेजुया वनाच्चन, फुलेजुया वयाच्चन, सुकेजुया वनाच्चन धका स्वाककं तु लुमका यंकाच्चनेमाः ।

थथे लुमकाच्चनेव छथाय् मखु छथाय् चासुया वल धाःसा उकियात न लुमके हे माः । चासुगु थासय् कवथीक मन छवया 'चासुयाच्चन' 'चासुयाच्चन' धका लुमकेगु खः । व न सह याये थाकूगु दुःख वेदना खः । चासु लकेगु इच्छाजुया वल धाःसा उगु मनयात चासु लके मास्तिव चासु लके, मास्तिव धका लुमकेगु खः । मास्ति वः धका लुमके मात्र चासु ला लनिगु मखुनि । अनं ल्यू चासुयाच्चन चासुयाच्चन धका लुमका यंकेमानि ।

थुकथु अटेरी व धिपि जुया लुमंका यंकाच्वन धाःसा चासुगु अप्यःयाना तना वनीगुजुयाच्वन। चासुगु तना वनकि हानं फुलेजुया वयाच्वन सुकेजुया वनाच्वन धका लुमंका यंकाच्वनेगु खः। तना मवन धाःसा चासुइ नं मालेफु। अथे नं तंके मास्ति वःगु मनं निसे लुमंका यंकेमाः। ल्हाः ल्हवंसा ल्हवनाच्वना, ल्हवनाच्वना धका, सरे याःसा सरे यानाच्वना सरे यानाच्वना धका, चासुगु थासय् थिइबले थियाच्वन, थियाच्वन धका, चासुइबले, च्यय् क्वय् ब्ब स्यायेबले चासुवयाच्वना, चासुवयाच्वना; लंकाच्वना लंकाच्वना धका, ल्हाः क्वय् तयेहयेबले, तये हयाच्वना तये हयाच्वना धका गनं छथाय् ल्हाति थिइबले थियाच्वन, थियाच्वन धका लुमंकेगु यायेमा।

अले हानं फुलेजुया वयाच्वन, सुकेजुया वनाच्वन, फुलेजुया वयाच्वन, सुकेजुया वनाच्वन धका लुमंका यंकेगु खः। शारीरिक आकार प्रकारत हिइकु पत्तिकंयागु थव हे रूल व नियम खः। छु छगू हे त्वःफिके मज्यू। थव शब्द बँलाक लुमंका तया बिज्याहुँ। छु छगू हे त्वःफिके मज्य। हिइकु पत्तिकं हिइके मास्ति वःगु मनं निसे थितुथीक लुमंका वनेमा। फ्येतुना दने धका बिचाःयायेबले उगु चित्तयात दने मास्ति वयाच्वन दने मास्ति वयाच्वन धका लुमंकेमाः। ल्हाःतुति मिले यायेबले ल्हाः ल्हवनाच्वना, सरे यानाच्वना, चकंकाच्वना, थियाच्वना, थिकः कयाच्वना आदि धका छसीकथु लुमंका मिले यायेमाः। म्हः न्हयोने ध्येचुला वइबले ध्येचुला वयाच्वन धका, दनेगु अवस्थाय् म्हःयाउँसे याउँसेच्वना ल्यं ल्यं दना वये यो। उकियात क्वथीक ध्यान तया दनाच्वना, दनाच्वना धका लुमंकेमाः। बुलुहुँ बुलुहुँ दनेगु यायेमाः।

योगाभ्यासी व्यक्ति बल सम्पन्नम्ह जूसा दुर्वलम्ह विरामी वा रोगीम्हथे जुया आचरण यायेमाः। प्रकृतिरूप स्वस्थपि बल सम्पन्नपि व्यक्तिपि दनेगु वनेगु धयागु तस्सकं हे याउँसे व अःपुसे च्व। वाथाइथि दनेबले गुलि चलाख गुलि चलाख। दुर्बलपि रोगीत अथे मखु। इपि विस्तार बुलुहुँ सनाच्वनी। तस्सकं हे कोमल। जँ स्याना च्वपि रोगीत दनीबले तिस्सकं तिस्सकं बुलुहुँ बुलुहुँजुया सनाच्वनी। जँ स्याई धका थःगु

म्हःयात तीजक बःकया बुलुहुँ बुलुहुँ दना वई । अथे हे यायेमा: धाःगु ।

आः भावना अभ्यास यायेबले न बलशक्तिहीनपि रोगीपिसंथे हे आचरण व व्यवहार यायेमा: । न्व्यागुँ बुलुहुँ बुलुहुँ मिले यायेमा: । थथे बुलुहुँ बुलुहुँ मिले याःसा तिनि स्मृति, समाधि, ज्ञान बाँबाँलाक ध्वदुइके फइगु खः । उकिं विस्तारं विस्तारं शुरु याना अभ्यास याया वनेमा: । दनाच्वना, दनाच्वना धका लुमंका रोगीत थे हे बुलुहुँ बुलुहुँ दनेमा: । धात्थे रोगीथे जुइ फयेकेमा: । लुमंका बिज्याहु थन— धात्थे रोगीथे जुइ फयेकेमा: । उलि जक मखु, मिखा खंसा मखंम्ह थे व्यवहार यायेमा: । न्हायपनं ताःसा मताम्ह थे व्यबहार यायेमा । भावना अभ्यास यानाच्वनेबले भाविता यायेगु व लुमंकेगु छगू हे जक थःगु ज्या खः । मेमेगु खनीगु, ताइगु धयागु थःगु ज्या मखु । अतएव न्व्याकको हे आश्चर्य व अदभूतगु खंसा मखंम्ह थे थःगु ध्यानया विषयवस्तुयात हे जक ध्यान तया लुमंका यंकाच्वनेमा: । न्व्याकको हे आश्चर्य व अदभूतगु सः ताःसा मतासु पह याना विषयवस्तुयात हे जक ध्यान बिया लुमंका यंकाच्वनेमा: ।

शारीरिक आकार प्रकारत मिले यायेबले न रोगी व दुर्वलपि व्यक्तिपिस थे बुलुहुँ बुलुहुँ तीजक तीजक मिले यायेमा: । ल्हाः सरे यायेगु तुति सरे यायेगु कय कंकेगु चकंकेगु छयो क्वचुइगु थल्वनेगु थुपि फुकं शान्तदान्तपूर्वक कोमलछाँट मिले यायेमा । अथेजुया आः थे फयेतुना दनेबले दनाच्वना दनाच्वना धका लुमंका बिस्तारं दनेगु यायेमा: । जँ चककंका दनेधुनेबले दनाच्वना, दनाच्वना धका, उखे थुखे स्वये लात धाःसा स्वयाच्वना, खनाच्वना धका लुमंकेमा: । वनेबले तुति पलाखय् होश तयेगु खः । जःगु तुति ल्वनेबले जःगु तुति ल्वनाच्वना धका, खःगु तुति ल्वनेबले खःगु तुति ल्वनाच्वना धका तुति ल्ववसानिसे तुति दिकेबले तक घुसुघुसु न्व्याना च्वंगुयात छसीकथ सिइका वनाच्वनेमा । जःगु तुति न्व्याकाच्वना, खःगु तुति न्व्याकाच्वना, जःगु तुति न्व्याकाच्वना, खःगु तुति न्व्याकाच्वना धका थुकथ छपलाः छपलाः छको छको लुमंकावनाच्वनेमा: । तातापाक वनेबले छपलाः छपलाः छको छको जक लुमंका वन धाःसा

गः । गथेकि जःगु तुति न्ह्याकाच्चना, खःगु तुति न्ह्याकाच्चना ।

विस्तारं विस्तारं वनाच्चनेबले, इरुथिरु जुइबले छपला छपलाय् लुमकेगु भाग स्वथी दु । तुति च्यथ थाहाँ वइगु छगू भाग, पलाः न्ह्याइगु छगू भाग, बँय दिकेगु छगू भाग थुकथं स्वगू भाग । उगु स्वगू भाग मध्ये ल्हवना यंकेगु व दिकेगु थुपि निगू भाग शुरु याना लुमका यंकेमाः । ल्हवना थाहाँ वःगुयात बाँबाँलाक सीकेमा । अले हान बँय पलाः तयेगुयात न तया धका लुमकेमाः । भ्रयातुसे भ्रयातुसेच्चना क्वहाँ क्वहाँ वंगुयात न बाँबाँलाक सीकेमा । उगु निगू भागनिसे शुरु याना लुमकेमाः । ल्हवनाच्चना दिकाच्चना, ल्हवनाच्चना दिकाच्चना धका छपलाः छपलाय् नितं नितं लुमका यंकेमा । उगु नितं लुमकेगु निन्हुति दइबले अःपुया वई । अथे अःपुया वलकि स्वतं लुमकेमाः । ल्हवनाच्चना, न्ह्याकाच्चना, दिकाच्चना, ल्हवनाच्चना, न्ह्याकाच्चना, दिकाच्चना । थथे स्वतं स्वतं लुमका वनाच्चनेमा । न्हापा लुमकेबले ला छतं नितं लुमकेव गः । याकनं याकनं वनेबले जःगु तुति न्ह्याकाच्चना, खःगु तुति न्ह्याकाच्चना धका थुकथं छतं छतं लुमकेगु खः । बुलुहुँ बुलुहुँ वनेबले ल्हवनाच्चना, दिकाच्चना धका नितं नितं लुमकेगु खः । थथे वना च्चच्च फेतुइ मास्तिवल धाःसा फेतुइ मास्ति वयाच्चन, फेतुइ मास्ति वयाच्चन धका लुमकेमाः ।

फ्येतुइबले म्ह भ्रयातुसे भ्रयातुसेच्चना क्वसाला वनीगु दु । उकियात ध्यान तया फेतुनाच्चना, फेतुनाच्चना धका लुमकेमाः । फेतुइधुनिबले ल्हाः तुति मिले यायेगु दनि । उपि फुककं न लुमका यंकाच्चनेमाः, छु हे मिले यायेगु मदइबले शान्तगु अवस्थाय् फुलेजुयावयाच्चन, सुकेजुयाच्चन धका लुमकाच्चनेगु खः । अथे लुमका च्चच्च त्यानुगु पूगु खने दया वल धाःसा उकियात ऋमशः लुमका यंकेमाः । अले तिनि हान फुलेजुया वयाच्चंगु सुकेजुया वनाच्चंगु लुमका वनेगु खः । अथे लुमका वना च्चच्च द्यने मास्तिवल धाःसा द्यने मास्तिवल, द्यने मास्तिवल धका लुमकेगु खः ।

गोतुला द्यने त्ययेका ल्हाः तुति मिले यायेगु दनि । इपि फुककं लुमकेमाः । ल्हाः ल्हवनेबले ल्हवनाच्चना ल्हवनाच्चना धका, सरे यायेबले

सरे यानाच्चना, सरे यानाच्चना धका, चुइबले चुयाच्चना, चुयाच्चना धका, म्ह ध्येचुइबले ध्येचुलाच्चन, ध्येचुलाच्चन धका, तुति चककंकेबले चककंकाच्चना, चककंकाच्चना धका ध्येचुला गोतुलेबले द्यनाच्चना, द्यनाच्चना धका बुलुहुँ बुलुहुँ गोतुला वनेमा: । थुकथ गोतुला द्यना छ्वयेगुयात भाविता यायेगु लुमंका यंकेगु न आवश्यक जू । थुकिया दुने न विशिष्ट धर्म उत्पन्न जुइफु । समाधि ज्ञान क्वातुयाच्चनीबले न्ह्यागु इलय् न विशिष्ट धर्म उत्पन्न जुइफूगु हे जुयाच्चन । छको ल्हातुति चककंकेगु कयेकुंकेगु क्षणया भित्रय् न उत्पन्न जुइफु । न्हापा आयुष्मान आनन्द अरहन्त जुया बिज्यात धयागु थथे हे गोतुला च्चच्च खः।

आयुष्मान आनन्द प्रथम संगायन याये त्ययेका चच्छिया भित्रय् अरहन्त जुइया निति जोडतोड प्रयास याना बिज्यात । कायगतासति अर्थात् कायगतास्मृति धयागु कायानुपस्सना अर्थात् कायानुपश्यना स्मृतिप्रस्थानयात चच्छ यंक इरुथिरुजुया अभ्यास व अभिवृद्धि याना बिज्यात । जःगु तुति ल्हवनाच्चना, खःगु तुति ल्हवनाच्चना, ल्हवनाच्चना, न्ह्याकाच्चना, दिकाच्चना धका आः कनाच्चनाथे जाःगु हे भावना धायेमाल । वने मास्ति वइगु मन नाम धर्म व वनीगु रूपधर्म छगू छगू भाग दतले उत्पत्ति विनाश जुयाच्चंगुयात भाविता यायां लुमंका च्चच्च सुथसिया नसंचा ई समेत थ्यकः वयाच्चने धुकल । तर अरहन्त धाःसा जूगु मखुनि । अबले आयुष्मान आनन्द अप्पः इरुथिरु जुयाच्चनागुलि वीर्य तस्सकं अप्पः जुयाच्चन धयागु सीका समाधि व वीर्य समताय् हयेया निति पलख गोतुला भाविता याये माल धका विचाः याना कोठाय् द्वाहाँ बिज्यात । थन न लुमंके बहःगु छता खँ दु । वीर्य अप्प जुल धायेव न समाधि छ्वासुयाच्चने यो । समाधि अप्पः जुल धायेव वीर्य छ्वासुयाच्चने यो । उकिं वीर्य व समाधि समानताय् दयेमाः । खाताय् फेतुत । फेतुना गोतुला बिज्यात । उकथ गोतुला वनाच्चच्च गोतुलाच्चना, गोतुलाच्चना धका आः कनाच्चनागुथे जाःगु भावनाद्वारा हे आयुष्मान आनन्द अरहन्तजुया बिज्याःगु खः ।

आयुष्मान आनन्द अथे गोमतुनिबले तक स्रोतापन्न तिनि । स्रोतापन्नभाव

विपश्यना भाविता याया सकृदागामीमार्ग व फलय् थंकः बिज्यात । हानं छस्वाकं तु विपश्यना भावना याना लुमंका यंकाबिज्यासेलि अनागामीमार्ग व फलय् थंकः बिज्यात । अनं हानं निरन्तर विपश्यना अभिवृद्धि याना भाविता यंका बिज्यासेलि अरहन्तमार्ग व फलय् प्रतिष्ठित जुयाबिज्यात । थथे विपश्यना लिसेलिसे च्वयागु मार्ग व फल स्वतँय् थाहाँ वना अरहन्त जुयाबिज्याःगु छु क्षण मात्रया दुने खः । छु हे समय लगे मजू । थथे न्वयागु इलय् ने जुइफु । आः नकतिनि कनाथे आयुष्मान आनन्द अरहन्त जुया बिज्याःगु नमूना जक स्वःसा गाःगु जुल । अरहन्त जुइगु धयागु धात्थे कोशिस याना भावना यात, संस्कार ने उलि हे गानाच्वन धाःसा छु क्षणया भित्रय् पलखया भित्रय् ने अरहन्त जुइफु धैगु खँ क्यना तःगु गुगु दसु समेत थन उल्लेख जुयाच्वन । तसर्थ न्वयागु अवस्थाय् ने न्वयागु इलय् ने प्रयत्नशील जुया लुमंका वनाच्वनेमा । थ ला उलि आवश्यक मजू धका लुमन्तियात शिथिलयाना तयेमज्यू । अथेजुया आः कनाच्वनाथे गोतुलावना च्वनेगु क्षणय् न गौरवपूर्वक लुमंका वनाच्वनेमा । गोतुलेधुनेबले ल्हाः तुति मिले यायेगु दनि । व फुककं ने छगू हे स्वापु जुइक लुमंका वनाच्वनेमाः । छु छु मिलेमाले यायेगु मदया शान्तजुयाच्वन धाःसा फुलेजुया वयाच्वन, सुकेजुया वनाच्वन धका थुलि हे जक लुमंकाच्वनेगु खः ।

चा यक्च बितेजुया द्यनेगु ई जुयाच्वसा लुमंकाच्वनेगुयात तोता द्यनेमज्यू । थ न बाँलाक लुमंका तया बिज्याहुँ । धात्थे भावना याइम्ह योगावचर द्यने हे मखु धयाथे च्वक जोश, उमंग, उत्साह भरिपूर्णजुया अभ्यास व प्रयास याना यकेमा । अथेजुया चाः यक्च बितेजुया द्यने मास्ति वया वःसा स्मृति व लुमन्तियात तोता छ्वयेमज्यू । छगू हे तालं एकनास जुइक निरन्तर लुमंका च्वनेमाः । लुमंकु लुमंकु न्वयोवया वंगु जुइमाः । लुमंकेगु तोता द्यनेत्यल धका ख्वाराकक गोतुला ह्वाराकक न्वयो वयेकेगु मखु धाःगु । लुमन्ति बःलाना वन धाःसा न्वयो नापे वझमखु । न्वयलं ल्हात न्वयो बलात धाःसा ला न्वयो हे वया हे वनी । न्वयो वयेके मास्ति वःसा, न्वयो वयेके मास्तिवयाच्वन न्वयो वयेके मास्तिवयाच्वन धका लुमंकेमा । मिखा चीचीगः जुयावःसा जुयावयाच्वन । भ्र्यातुसा भ्र्यातुया

वयाच्वन, मिखा पालुसा पालुया वयाच्वन, मिखा सिकु सिकु च्वनावःसा च्वना वयाच्वन धका लुमकेमा: । थथे लुमंका च्वनेव मिखा हानं चक्कना वये यः । अबले चक्कना वल चक्कना वल धका लुमंका हानं फुलेजुया वयाच्वन सुकेजुया वनाच्वन धका लुमंका वनेगु खः । न्व्याक्व हे अतेरी जुया लुमंका यका न धात्थे न्व्यो वया वइबले द्यना हे वनीगु जुयाच्वन । (सुना पनेफु उकियात ?)

द्यनेगु धयागु छु थाकुगु चीज मखु । अपुसे च्व । गोतुला लुमंका वन धाःसा विस्तारं विस्तारं मिखा ची ची ग्वःचा जुया सिकुसिकु च्वना वना न्व्यो वया वनीगु जुयाच्वन । उकिं न्हापा न्हापा अभ्यास याइपि प्रारम्भिक योगावचरपि अप्वः गोतुला च्वनेमज्यू । ( ताःला सकसिन ?) अर्थात इमिसं गोतुलाच्वनेगु समय अप्वः जुइके बी मज्यू । फथेतुइगु व इरुथिरु ज्वीगु समय अप्वः जुइकेमा: । अथे न चाः यक्व बितेजुया द्यनेगु ई जुयाच्वन धाःसा गोतुरु फुलेजुया वयाच्वन, सुकेजुया वनाच्वन धका लुमंका च्वनेगु खः । थथे लुमंका च्वच्व स्वतः हे न्व्यो वया वनी । न्व्यो वयाच्वनीगु समय योगीया विश्राम समय खः । तर धात्थेम्ह योगाभ्यासी वा योगावचर द्यनेगु समय चार घण्टाति जक तयेमा: । व भगवान बुद्धं अनुमति बिया बिज्याना तःगु बाचा ईया समय खः । चार घण्टाति अथवा प्यघौति द्यनेबले पर्याप्त जू, गा: । छु जुया प्यघौति स्वास्थ्य ठीक जुइ मखुथे धका मती वंसा प्रारम्भिक योगी न्याघौ खुघौति तकं न द्यने ज्यू । खुघौ द्यने बलेला स्वास्थ्ययात बाँलाक हे परिपूर्ण जुयात्वंगु स्पष्ट जू ।

बरु द्यना दनेव न्व्यलं चायेसात तु लुमंका यकेमा: । मार्ग व फलय् थ्यकेत धात्थे प्रयास याइम्ह व्यक्तिं वा योगी न्व्योवया च्वतले जक विश्राम कयाच्वने ज्यू । न्व्यलं चायाच्वनीगु मेगु इलय् दिपा मदयेक अटूट रूप शितुथीक जोरतोर लुमंका वनेमा: । उकिं लुमंके फयावन धाःसा न्व्यलं चाया वःगु चित्तयात समेत न्व्यलं चायावल, न्व्यलं चायावल धका लुमंकेगु यायेमा । उकियात सीके मफुनि लुमंकि मफुनिसा फुलेजुया वःगु सुकेजुया वंगु निसें शुरुयाना फुलेजुया वयाच्वन सुकेजुया वनाच्वन धका

लुमकाव वनाच्वनेगु खः । खातां दनेगु बिचाः वल धाःसा दने मास्तिवल, दने मास्तिवल धका लुमकेमाः । ल्हाः त्रुति मिले यायेगु न दइ, व फुकं लुमका वनेमाः । छ्यो थः ल्हवना दना वयेबले दनाच्वना, दनाच्वना धका; फ्येतुइ धुनिबले फेतुनाच्वना, फेतुनाच्वना धका लुमकेमाः । ल्हाः त्रुति मिले यायेगु दयाच्वन धाःसा व फुकं लुमकेमाः । छु हे मिले माले यायेगु मदया शान्त फ्येतुइ धुनिबले न्हापा लिपा गथे खः अथे फुलेजुया वयाच्वन, सुकेजुया वनाच्वन धका लुमका वना च्वनेगु खः ।

अले हान ख्वाः सिलेगु, म्वो ल्हयेगु अवस्थाय न लुमकेमाः । थुपि काचाकाचां यायेमाःगु जुया गुलि फत उलि लुमकावनेगु खः । वसः पुनेगु वसः फेरे यायेगु न दनि । लासा फांगा मिले यायेगु, खापा लुखा तिइगु चायेकेगु न दनि, इपि फुकं बाँबालाक पूवंक लुमंका वनेमाः । भोजन यायेगु वा जा नयेगु अवस्थाय देमाय च्वगु भोजन स्वयेगु निसे शुरु याना स्वयाच्वना, खनाच्वना धका लुमकेमाः । अनं ल्यू भोजनय ल्हाः यकेगु, थीगु, जा मुकेगु, जा वालेगु, जाप्ये दयेकेगु, ज्वनेगु, हयेगु, छ्याँ क्वछुइगु, म्हुतुइ जाप्ये तयेगु, ल्हाः हान क्वकायेगु छ्याँ हान थछवयेगु थुपि फुकं प्रयोगतयत सम्पूर्ण रूप लुमंका वनेमाः । जा न्हयेबले न्हयन्हय पत्तिक न्हयाच्वना, न्हयाच्वना धका, न्हयया च्वच्व सवाः स्यूगुयात सियाच्वन, सियाच्वन धका, खुशी जूसा खुशीजुयाच्वना, खुशीजुयाच्वना धका; यो ताथ्ये च्वसा यो तायाच्वना धका, जा घुर्क छ्वयेबले घुर्क छ्वयाच्वना धका, कथु धुच्छि थिया थिया वंगुयात लुमंका वने फुसा न थियाच्वन, थियाच्वन धका लुमकेमाः । थव भोजन छप्ये नयेगु क्षणय लुमकेगु नमूना खः । लिपा लिपायागु जाप्ये न थव हे रूल नियम व दसु अनुसार लुमंका वनाच्वनेमाः । क्येति तरकारी ति त्वनेबले न स्वयेगु खनीगु, ल्हाः फ्ययेगु, चम्वा ज्वनेगु, तुइगु, तुया हयेगु, यकेगु, त्वनेगु, घुर्क छ्वयेगु थुपि फुकं लुमंका यकाच्वनेमाः । भोजन यायेबले न लुमकेगु अःपु मजू, थाकु । लुमकेगु यक्व हे दु । प्रारभिक योगीया ला लोमना वनीगु लुमंके मफइगु हे यक्को जुयाच्वनीगु खः । अथे न फुकं लुमंके धका मन क्वातुका दृढ

याना तयेमाः । स्वतः हे लुमंके मफया हाचाँ हाचाँ गायाः वनीगुयात सुनां छु याये ज्यू । लिपा समाधि ज्ञान बःलाना वःलिसे फुक्केसनं बाँबाँलाक लुमंका वने फया वइ ।

आः कना वयागु अनुसार लुमंकेगु नमूनात गुलिखे सम्पूर्ण जुइ धुकल धायेमाल । अथे न विस्तृत रूपं कनाच्चनेबले मुख्य भाविता यायेमाःगु व लुमंके माःगु बाँलाक लुमनाच्चनी मखुनि । उकिं सक्षिप्त हानं कना यंके । सक्षिप्त भाविता यायेगु व लुमंकेगु छु भति जक दु । लङ्यजुयाच्चनेबले तुति पलायात जक लुमंकाच्चनेगु खः । जःगु तुति न्व्याकाच्चना, खःगु तुति न्व्याकाच्चना, जःगु तुति न्व्याकाच्चना, खःगु तुति न्व्याकाच्चना धका थुपि निता जक लुमंका च्चनेगु खः । काचाकाचां वनेबले हथासं हथासं वनेबले जःगु तुति न्व्याका च्चना खःगु तुति न्व्याका च्चना धका पला पला: छपला छपला जक लुमंका वंसा गाः । विस्तार विस्तार जुइबले ल्व्वनाच्चना दिकाच्चना, ल्व्वनाच्चना दिकाच्चना धका थुकथं छपलाय नित नित लुमंका वनेगु खः । शान्त फेतुनाच्चनेगु अवस्थाय जूसा फुलेजुया वयाच्चन, सुकेजुयावनाच्चन, धका थुपि निता जक लुमंका वनेगु खः । गोतुलाच्चनेबले विशेष छुं लुमंकेगु मदुसा फुलेजुया वयाच्चन, सुकेजुया वनाच्चन धका थुपि निता जक लुमंकाच्चनेगु खः । थव अनुसार ला लुमंकेगु छुं भति जक दु । आपाः मदु । थथे फुलेजुया वयाच्चन, सुकेजुया वनाच्चन धका लुमंका च्चच्चं कल्पनात छखे छखे प्याहाँ वनाबिल धा:सा उगु चित्तयात लिनालिना लुमंकेमाः । अन्तय हानं फुले जूगु सुके जूगुयात लुमंकेगु खः । त्यानूगु, पूगु, स्याःगु, क्वाता क्वाता म्हगु, चासूगु दत धा:सा उकियात नं लुमंका यंकेमाः । अले हानं फुले जूगु, सुके जूगु लुमंकेगु खः ।

उकिसं कयेकुंकेगु चकंकंकेगु सकेगु, सनेगु छ्याँ क्वचुइगु, थस्वयेगु, ध्ययेचुइकेगु, तप्यकेगु थुजागु प्रयोगत दत धा:सा उकियात नं छस्वाकं लुमंकेगु यायेमाः । अले हानं फुले जूगु सुके जूगु लुमंका वनेगु खः ।

थ नियम अनुसार लुमंका वन धा:सा बुलुहुँ बुलुहुँ लुमंके फूगु

आपाजुया वई । न्हापां न्हापां लुमकेबले ला मन उखेथुखे बाँबाँ वनाच्वनेगुलिं  
लुमके मफुगु हे आपाजुयाच्वनीगु खः । अथे न मन दिकदार तायेके मज्यू ।  
लुमका बिज्याहुँ न्हि— भावना यायेबले मन दिकदार तायेके मज्यू ।

न्हयाथे हे जूसा प्रारम्भिक योगाभ्यासया अवस्थाय् थथे लुमके  
थाकुया च्वनीगु स्वभाविक खः । लिपा अभ्यास अप्वः दया वःलिसे मन  
प्याहाँ वक्व पत्तिकं लुमना सिया सियाच्वनीगु खः । अलेला समय  
बितेजुया वलिसे मन बिलकुल प्याहाँ वनी मखुत । लुमके माःगु आरम्मणय्  
हे जक प्येप्ये पुनाच्वनीगुजुयाच्वन । उखे फुलेजुया वयेसाथ थुखे फुलेजुया  
वयाच्वन धका लुमकेगु चित्त थ्याक्क थ्याक्क पायछि पायछि जुइगुजुयाच्वन ।  
उखे सुकेजुया वनाच्वनीगु व थुखे सुकेजुया वनाच्वन धका लुमकेगु  
थ्याक्क थ्याक्क जुयाच्वनीगु जुयाच्वन । लुमंकुं लुमंकुं पत्तिकं लुमके माःगु  
आरम्मण व स्यूगु चित्त छस्वाकं छस्वाकंतुं जुयाच्वनीगु खः ।

लुमके माःगु रूप व लुमका स्यूगु नाम थुपि नाम व रूप निगू छभवाय्  
छभवाय्, छज्वः छज्वः जुयाच्वनीगु खः । पुदग्ल सत्त्व धका गन दये फई  
? थुगु रूप व थुगु नाम थुपि निगू हे जक छभवः छभवःजुया उत्पन्नजुयाच्वनीगु  
खः । थुकियात लिपा जूलिसे थःथपिस हे खना वनी । फुलेजुया वयाच्वन,  
सुकेजुया वनाच्वन धका लुमंकुं लुमंकुं पत्तिकं नाम व रूप निगू अलग्ग  
अलग्ग छुटेजुया वई । फुलेजुया वयाच्वगु रूप व फुले जुया वयाच्वन धका  
स्यूगु नाम, सुकेजुया वनाच्वगु रूप व सुकेजुया वनाच्वन धका स्यूगु नाम,  
रूप व नाम निगू निगू छज्वः छज्वः छभवाय् छभवाय् पाःपाःलाक्क  
उत्पन्नजुयाच्वगु स्वयम् हे विभाजन याना सिया वझगु खः ।

अतएव लुमंकु लुमंकु पत्तिकं लुमंका सिइके बहःगु रूपधर्म छथी,  
लुमंका स्यूगु नाम धर्म छथी, थुगु रूप व थुगु नाम थुपि निगू दयाच्वगु  
खः धका स्वज्ञानं प्रष्ट सिया वझगु खः । व नाम रूपयात परिच्छेद याना  
विभाजन याना छुटेयाना स्यूगु नाम रूप परिच्छेद ज्ञान खः । व विपश्यना  
ज्ञानया आदि खः । अथे नाम रूप छुटे जुइबले तिनि दकले न्हापां  
विपश्यना ज्ञान उन्पन्न जुइगु हैं । वयां न्हयवः तक विपस्सना ज्ञान

उत्पन्न जुइफई मखुनि ।

उगु ज्ञान थासय् लाक्क बॉलाका हयेगु आवश्यक जू । अने ल्यू स्वाकं लुम्काच्चन धाःसा कारण व कार्ययात न स्वज्ञाने हे विभाजन याना सिया वई । उकियात 'पच्चय परिगगह' अर्थात 'प्रत्यय परिग्रह ज्ञान' धाई ।

अने ल्यू स्वाकं लुम्का यंकल धाःसा उत्पन्न जुया तत्क्षणय् तना तना वंगुयात स्वज्ञाने खके सीके फया वई । साधारण मनूतयसं नाम न रूप न जन्मभरतक जीवनकाछि स्थिर व नित्य जुयाच्चंगु दु धका मती तयाच्चनीगु खः । चीधिकम्ह मचायागु अवस्थाया रूप हे थौं तकं तःधिकपिनिगु रूप जुया वःगु खः धका मती तयाच्चनीगु खः । चीधिकम्ह मचायागु चित्त हे थौं तकं तःधिकःपिनिगु चित्त जुया वःगु खः धका मती तयाच्चनीगु खः । रूप न नाम न जि छम्ह हे खः धका मती तयाच्चनीगु खः । वास्तवय् थथे मखु । स्थिर, नित्य व शास्वत जुयाच्चंगु धर्म वा स्वभाव धयागु दुगु मखु । तत् तत् क्षणय् लुया वया तत्क्षणय् तना वनाच्चनीगु हे जक खः । मिखा छको पतिकक यायेगु समयति हे विस्तार मजू । उत्पत्ति व विनाश, उत्पत्ति व विनाश थुकथु द्रुतगति उत्पत्ति व विनाशजुयाच्चनीगु स्वभाव धर्म मुक्कंजुयाच्चन । इपि फुक्कं छु समय लिपा भाविता याया याया हे स्वयं लुइका काये दइगुजुयाच्चन । थथे भाविता याया सुरुक्क क सुरुक्क तना तनावनिबले अनित्य अस्थिर स्वभावगु धर्म जक खनीका धका थुया सिया वइगुजुयाच्चन । थथे अनित्य अस्थिर जक खः धका थुया सिया वइगु (अनिच्चानुपस्सना) अनित्यानुपश्यना ज्ञान खः ।

अले हाने खने दया वइगु तना वनीगुजुया सकता सकता हे दुःख खः धयागु न प्रकटजुया वइगुजुयाच्चन व दुक्खानुपस्सना अर्थात दुःखानुपश्यना ज्ञान खः । वथै हाने शरीरय् सह याये थाकुइगु न आपालं आपालं लुया वये यः । लुम्का तया बिज्याहुँ न्हि— शरीरय् सह याये थाकूगु न आपालं आपालं लुया वये यो । अथे लुया वइबले सम्पूर्ण दुःख स्कन्ध व दुःख पुचः खः धका स्पष्टजुया वइगुजुयाच्चन । व न दुःखानुपश्यना ज्ञान खः । हाने लुम्केगु, नाम व रूपत थःगु इच्छा व आकोक्षा अनुसार

छुं हे मखु । थःगु स्वभाव अनुसार उत्पत्ति व विनाशजुया वनाच्वनेगु स्वभाव धर्मजुयाच्वन । अधिकारय् मदुगु स्वभाव धर्म मात्रजुयाच्वन । पुद्गल, सत्त्व, आत्मा मखुगु, स्वभाव धर्म मात्र खनीका धका थुया सिया वइगुजुयाच्वन । व अनत्तानुपस्सना अर्थात् अनात्मानुपश्यना ज्ञान खः । उगु अनित्य, दुःख व अनात्म ज्ञान बाँलाक पूर्ण जुइगु अवस्थाय् थुकथ भाविता याना लुमंका च्चच्च हे निर्वाणय् थ्यंक वनीगुजुयाच्वन ।

न्हापा न्हापा बुद्ध, अरहन्त, आर्यपुद्गलपि निर्वाणय् थ्यंकः बिज्यात धयागु न थुगु विपश्यना मार्गद्वारा हे बिज्याःगु खः । उकिं आः योगाभ्यास याइपि योगावचरपिस उगु बुद्ध, अरहन्त, आर्य पुद्गलपि बिज्याना वंगु स्मृतिप्रस्थान विपश्यना महामार्गय् थ्यंकः वयाच्वनागु खः धका मती तये माल । बुद्ध, अरहन्त, आर्य पुद्गलपि बिज्याना वंगु स्मृतिप्रस्थान विपश्यना महामार्गय् आः जिपि थ्यनाच्वन धका नुगलय् थनेगु यायेमाल । लयलय् ताया न च्वनेमाल । थुगु महामार्ग अनुसार छसिकथं पला न्ह्याका यंकल धाःसा न्हापा याःपि बुद्ध, अरहन्त, आर्य पुद्गलपिस सिइका थुइका तःगु विशिष्ट समाधि ज्ञानयात स्वयं हे खना वइगु खः ।

गबले लुइके मननिगु चित्तया एकाग्रता समाधि न खना वइगुजुयाच्वन । उगु समाधिया कारण उत्पन्नजुया वइगु विशिष्ट धर्म विशिष्ट धर्म रस सुख, सौमनस्य भिंगु जीउगु धाक्व फुककं खना वइगुजुयाच्वन । अले हानं रूपधर्म, नामधर्म अनित्य, दुःख अनात्म स्वभाव धयागुयात न स्वज्ञानं हे खना सिया वइगुजुयाच्वन । उगु ज्ञानयात सम्पूर्ण याये धुनिबले बुद्ध, अरहन्त, आर्य पुद्गलपिस सिइका बिज्याःगु मार्ग, फल व निर्वाण धर्म धयागु साक्षात्कार याना सिइका वने दइगु जुयाच्वन । व फुककं ताउमाली मखुत, आः भावना याना च्वगु छुं दिया दुने हे खना वइ । लच्छ नीन्ह्या भित्रय न खना वने फु । फिनिन्हु, फिन्यान्ह्या भित्रय न खना वने फु । धात्ये पारमी विशेषता दुपि छम्ह निम्हसिनं ला न्हेन्ह्या भित्रय न खका वने फइगुजुयाच्वन । (थव छलपोलपिन्त तःधंगु प्रेरणा )

अतः बुद्ध, अरहन्त, आर्यपुद्गलपिस खका सीका बिज्याना तःगु

मार्ग, फल व निर्वाण धर्मयात आः फिन्यान्हु, नीन्हु वा लच्छिया भित्रय्  
धात्ये थ्यनिगु जुल धका मन धुक्क तया विश्वास यानाच्चनेमाल ।

उगु मार्ग फल व निर्वाण धर्मयात स्वयम् प्रत्यक्ष साक्षात्कार याना  
अपाय पतन जुइके फूगु सत्कायदृष्टि, विचिकिच्छात निर्मूलजुया अपाय  
संसार मुक्तजुया वनीन । अपाय दुःख आः भावना अभ्यास यानाच्चनागु छुं  
दिया भित्रय् गुलिचा मदुवं हे निःसन्देह मुक्तजुया वनीन धका मन धुक्क  
तया विश्वासपूर्वक अभ्यास व प्रयास याना यंकेमाल ।

अन्तस पूर्णरूप भावना अभ्यास व प्रयास याये फया बुद्ध, अरहन्त,  
आर्यपुद्गलपिसं प्रत्यक्ष दर्शन याना बिज्याःगु निर्वाणय् मार्ग व फल  
ज्ञानद्वारा याकनं याकनं थ्यका साक्षात्कार याना काये फये माल ।

साधु । साधु ॥ साधु ॥॥

विश्वशान्ति विहार

मिनभवन, न्हू बानेश्वर, यै

Dhamma.Digital

सुप्रसिद्ध विपश्यना ध्यानगुरु बर्माका महाशी सयादोले  
योगी साधकहललाई ध्यान शुरु गर्न बेलामा दिनुभएको  
निर्देशन देशनामा आधारित

## विपश्यना भावना सम्बन्धी त्यवहारिक निर्देशन<sup>१</sup>

अनुवादक : भिक्षु ज्ञानपूर्णिक महास्थविर

विपश्यना भावना भनेको आफ्नै शरीर र मनलाई स्मृतिपूर्वक हेरी अवलोकन गरी भौतिक र मानसिक पक्षको यथार्थ स्वभाव बुझ्ने प्रयास हो । भौतिक पक्ष, जसलाई पालिभाषामा रूप भनिन्छ । ती हुन् -जसलाई हामीले देखेर, सुनेर, छोएर, गन्ध लिएर, स्वाद लिएर एवं मनले अनुभव गर्नसक्ने हुन्छन् । मानसिक पक्ष पालिभाषामा नाम भनेको हाम्रो चेतना हो, जसले जान्दछ, अनुभव गर्छ । हामीले प्रत्येकपल्ट देख्ने, सुन्ने, स्वाद लिने, गन्ध लिने, स्पर्श गर्ने वा मनले सोच्ने बेलामा यी नाम र रूप दुबै रहेको हुन्छ । तर साधारणतया नाम र रूपलाई हामीले स्पष्टपूर्वक देखेका, बुझेका हुन्नौ । यसलाई राम्ररी देख्न, बुझ्नका लागि प्रत्येकपल्ट हामीले केही देख्दा, सुन्दा, स्पर्श गर्दा, सुँघ्दा, स्वाद लिँदा एवं सोच्दा स्मृतिपूर्वक होसपूर्वक गर्नुपर्ने हुन्छ । केही देख्दा देख्दैछु, देख्दैछु भनी, केही सुन्दा सुन्दैछु सुन्दैछु भनी होसपूर्वक मनले थाहापाइराखेको हुनुपर्छ । यसरी होसपूर्वक हेरी, जानी गरिने अभ्यास प्रक्रिया नै विपश्यना हो । प्रत्येकपल्ट हामीले केही देख्दा देख्दैछु देख्दैछु भनी, फेरी सुन्दा सुन्दैछु

<sup>१</sup> — पेट फुल्ने सुक्ने वायुधातु अत्यधिक भइराखेको रूप समूह भएकोले स्कन्धको हिसाबले रूपस्कन्ध अन्तर्गतमा पर्छ । आयतन हिसाबले प्रष्टव्यायतन अन्तर्गतमा पर्छ । १८ वटा धातुमा प्रष्टव्य धातु अन्तर्गत हो । ४ धातु मध्येमा वायुधातु हो । सत्य हिसाबले दुःखसत्य अन्तर्गतमा पर्छ । यी रूपस्कन्ध, प्रष्टव्यायतन, प्रष्टव्यधातु, वायोधातु, दुःख सत्य निश्चित रूपले विपश्यना भाविता गर्न लायक धर्महरू नै हुन् । भावितागर्न लायक नभएको धर्म होइन । त्यसैले पेट फुल्ने सुक्ने भएकोलाई अनित्य, दुःख, अनात्म थाहापाउने, देख्ने गरी भाविता गर्ने स्कन्ध देशना, आयतन देशना आदि त्यस त्यस बुद्ध वचन पालिसंग समान भएर बुद्धमति अनुसार भइराखेको नै छ ।

सुन्दैछु भनी त्यसरी नै सुँच्चा, स्वाद लिंदा, स्पर्श गर्दा, मनले सोच्चा, मन मनले भनी स्मृति राखी हेरिरहनु, थाहा पाइराख्जुपर्छ । तर एकैचोटी यी सबै कुराहरुलाई हेर्न सक्दैन, थाहापाउन सक्दैन । त्यसकारण अभ्यासको शुरु शुरूमा सजिलैसित हेर्नसक्ने, थाहा पाउनसक्नेलाई आरम्भण, जसलाई विषय बनाई हामी ध्यानगाहौं, बनाउनुपर्छ ।

### प्रारम्भिक आरम्भण वा आलम्बन

श्वास लिंदा वा छोड्दाखेरी पेट फुल्छ र सुक्छ । यो प्रक्रिया जहिले पनि भइरहेको हुन्छ र सजिलैसित थाहापाउन र अनुभव गर्नसकिन्छ । यसकारण पेट फुलेको र सुकेको प्रक्रियालाई मनले ध्यानपूर्वक हेर्नु, थाहापाउनुलाई आफ्नो अभ्यासको प्रारम्भिक आरम्भण अथवा आलम्बन बनाउनुपर्छ । पेट फुल्दाखेरी फुल्दैछ र पेट सुक्दाखेरी सुक्दैछ भनी मनमनले भन्दै स्मृतिपूर्वक हेर्नुपर्छ, थाहापाउनुपर्छ । यदि फुलेको र सुकेको त्यति स्पष्ट छैन भने पेटमा हात राखेर अभ्यास गरेपनि हुन्छ । तर श्वासप्रश्वास प्रक्रियालाई स्वाभाविक बनाउनुपर्छ । श्वास रोक्ने वा लामो बनाउने वा छोटो बनाउने इत्यादि गर्नुहुँदैन । त्यसरी बलपूर्वक प्रयास गरेमा छिडै थाक्नेछ । श्वासप्रश्वास स्वाभाविक रूपले हुनदिनुपर्छ । जब जब पेट फुल्छ वा सुक्छ, तब तब त्यसै त्यसै भनी हेर्नु, जान्नु । त्यहाँ शब्द भन्ने र हेर्ने भनेको मन मनले हो ।

विपश्यना भावनामा शब्द वा नाम त्यति महत्वपूर्ण छैन । बरु महत्वपूर्ण कुरो त स्मृतिपूर्वक थाहा पाइराख्जु वा जानिराख्जु हो । पेट फुलेको र सुकेको हेरिरहँदा फुलेको शुरूदेखि अन्तसम्म आफ्नै औँखाले देखिरहेजस्तै गरी स्मृतिपूर्वक हेरिरहनुपर्छ । सुक्ने प्रक्रियालाई पनि त्यसैगरी हेरिरहनुपर्छ । फुल्ने प्रक्रिया हेर्दाखेरी त्यसलाई हेरिरहेको मन अथवा चेतनाले प्रत्येक क्षण, त्यस प्रक्रियालाई सँगसँगै पछ्याइरहेको हुनुपर्छ । चलिराखेको प्रक्रिया र त्यसलाई जानिराखेको मन कुनै लक्ष्यमा ढुगाले हान्दा लागेको जस्तैगरी सँगसँगै गइराखेको हुनुपर्छ । पेट सुकिराखेको प्रक्रियालाई पनि त्यसैगरी पछ्याइराख्जुपर्छ ।

## मन बाहिर भएमा

पेट फुलेको र सुकेको प्रक्रियालाई हेरिरहँदाखेरी तपाईंको मन बाहिर जानसक्छ । मनमा कल्पना आउनसक्छ, त्यसो भएमा मनमनैले मन बाहिर गयो, मन बाहिर गयो भनी सम्झनुपर्दछ । एक दुई पटक यसो भनी सम्भिएपछि मनको कल्पना रोक्छ र फेरी पेट फुलेको र सुकेको प्रक्रियालाई हेर्नुपर्छ । यदि कल्पना रोकिएन र कल्पनामै कसैसित भेट भयो भने, कहि पुग्यो भने, कहीं कसैसित कुरा गरिरहयो भने त्यसै त्यसै भनी स्मृतिपूर्वक हेरिरहनुपर्छ । संक्षिप्तमा मनमा आएको कुनै पनि कल्पना, सोचाई वा सम्झनालाई स्मृतिपूर्वक हेर्नुपर्छ । यदि तपाईं कल्पनागर्दै हुनुहुन्छ भने, कल्पना हुँदैछ, यदि तपाईं सोच्दै हुनुहुन्छ भने सोच्दैछु, यदि तपाईं केही सम्झौदै हुनुहुन्छ भने सम्झौदैछु, यदि तपाईं खुशीहुँदै हुनुहुन्छ भने खुशी छु, यदि तपाईंलाई पत्यार लागिरहेछ भने पत्यार लागिरहेछ, यदि तपाईंलाई नराम्रो लागिरहेछ भने, नराम्रो लाग्दैछ भनी मनमा जे जस्तो हुँदैछ, त्यसलाई त्यसरी नै राम्ररी थाहापाई हेरिरहनुलाई वित्तानुपश्यना भनिन्छ ।

साधारणतया: हामी चित्तका यी विभिन्न अवस्था क्रियाकलापलाई राम्ररी हेर्दैनौ, बुझ्दैनौ, त्यसैकारण चित्त वा मनका यी विभिन्न अवस्थालाई आफै वा व्यक्ति भनी भन्छौ । हामी सोचिरहने, कल्पना गरिरहने मनको अवस्थालाई त्यो म नै हुँ भनी सोच्न थाल्छौ । हामी बाल्यकालदेखि अहिलेसम्म बाँचिरहेको, सोचिरहेको म भन्ने एक व्यक्ति छ भन्ने सोच्छौ । वास्तवमा बाल्यकालदेखि हालसम्म अटूट रूपमा रहिरहेको त्यस्तो कुनै म वा व्यक्ति भन्ने कोही छैन । बरु एकपछि अर्को भई आइरहने चित्तको क्रमिक श्रृंखला छ, जसलाई हामी म भनी भन्छौ, म भनी सोच्छौ । त्यसकारण कारणले नै हामीले चित्तको यस क्रमिक श्रृंखला र अवस्थालाई हेर्नुपरेको, बुझ्नुपरेको हो । ता कि चित्तको यस वास्तविक स्वभावलाई हामीले बुझ्नसकोस् । यसकारण चित्तको प्रत्येक अवस्थालाई हामीले ती उत्पन्नहुने बित्तिकै र उत्पन्न भइरहेको अवस्थामै स्मृतिपूर्वक हेर्नुपर्छ । र त्यसरी हेरेपछि एकपछि अर्कोहुँदै परिवर्तन भइरहेको चित्तको स्वभावलाई

पनि हामीले देखेछौं र जब मनमा उत्पन्न भएको कल्पना, सोचाई हराएर जान्छ, हामी फेरी पेट फुलेको, सुकेको प्रक्रियालाई हेर्नतिर नै लाग्नुपर्छ ।

## शरीरमा वेदना भएमा

शरिरमा वेदना भएमा धेरै बेरसम्म ध्यानगर्दै बसेपछि शरीरमा दुखेको संवेदनाहरू महशूस हुनथाल्दछन् । तिनलाई पनि स्मृतिपूर्वक हेर्नुपर्छ, त्यस्तै शरीरमा उत्पन्न भएका पोलेको, कडा भएको, थाकेको इत्यादि सबै प्रकारका संवेदनाहरूलाई पनि त्यसै त्यसै भनी हेर्नुपर्छ । यी सबै मन नलागदा सम्झनाहरू हुन् । त्यसैले यी सबै दुःखवेदना हुन् र यसलाई हेर्न भाविता गर्नेलाई दुःखानुपश्यना भन्दछ ।

यी संवेदनाहरूलाई राम्ररी हेर्न नसकेमा, बुझ्न नसकेमा हामी, मलाई दुखेको छ, मलाई थकाइलागेको छ, मेरो खुट्टा पोलेको छ, एकछिन अधिसम्म म ठिकै थिएँ, अब यी संवेदनाहरूले मलाई सताइएको छ, इत्यादि भनेर सोञ्जथाल्छौं । यी संवेदनाहरूलाई म, मेरो, मलाई भनी हामी लिनथाल्छौं । वास्तवमा यहाँ म भन्ने नै छैन । यो त एकपछि अर्को हुँदै उत्पन्न भइरहेको संवेदनाहरूको अटूट श्रृङ्खला मात्रै हो । विद्युतको ऋमिक र निरन्तर धाराप्रवाहले चिम बलेजस्तै नै हो । अप्रियलाग्दो अवस्थासँग प्रत्येक पटक सम्पर्कमा आउँदाखेरी हामीमा अप्रिय संवेदनाहरू उत्पन्न हुन्छन् । यी प्रत्येक संवेदनाहरूलाई हामीले हेर्नुपर्छ, जान्नुपर्छ, चाहे त्यो दुखेको, गङ्गौपनको, तातोपनको संवेदना नै किन नहोस् । शुरु शुरूमा यी संवेदनाहरूलाई जति जति ध्यानपूर्वक हेरियो, त्यति त्यति वेदना बढेको अनुभव हुनथाल्छ र शरीरलाई चलाउने इच्छा हुनजान्छ । त्यस इच्छालाई पनि स्मृतिपूर्वक हेर्नुपर्छ, जान्नुपर्छ र त्यसपछि फेरी संवेदनालाई हेर्नुपर्छ, सहनुपर्छ ।

सहनशीलता नै निर्वाणको बाटो हो भन्ने भनाई छ र यस भनाई भावना अभ्यास कार्यमा अति महत्वपूर्ण छ । भावना अभ्यास गर्दाखेरी हामीले वेदनाहरू सहनसक्नुपर्छ, वेदनाहरू सहन नसकी छिन छिनमा

शरीर चलाइरह्यो भने एकाग्रता समाधि हुनसक्दैन र समाधि विना यथार्थ स्वभावलाई बुझ्नसक्ने प्रज्ञा ज्ञान उत्पन्न हुनसक्दैन । विपश्यना अभ्यासमा सहने अभ्यासको धेरै जरूरत पर्दछ । खासगरी दुखेको, कडापन, गहौपन, तातोपन इत्यादि जस्ता आफूलाई मन नपर्ने र सहन गाहो संवेदनाहरू उत्पन्न हुने बित्तिकै भावना अभ्यासलाई छोडिदिने वा आ-आफ्नो शरीर चलाइहाल्ने गर्नुहुन्न । सहनशील भई यी संवेदनाहरूलाई जस्तो छ, त्यस्तै गहौ भइरहेछ, पोलिरहेछ वा दुखिरहेछ भनी स्मृतिपूर्वक हेरिरहनु, जानिरहनुपर्छ । जब हाम्रो एकाग्रता समाधि बलवान् हुन्छ, धेरै भन्दा धेरै कठोर संवेदनाहरू पनि हराउँदै जानथाल्नेछन् र त्यसपछि फेरी पेट फुलेको र सुकेको हेर्नतिर लाग्नुपर्छ ।

कहिलेकाहिं शरीर अगाडी पछाडी गरेर चल्न पनि सक्छ, त्यसबेला चलिरहेछ भनी हेर्नुपर्छ, यदि खुट्टा काम्छ भने पनि त्यसै भनी जान्नुपर्छ । यदि त्यसरी हेर्ने कुनै पनि छैन भने पेट फुलेको र सुकेको प्रक्रिया मै हेर्न थाल्नुपर्छ । हात, खुट्टा चलाउनुपन्यो भने धेरै बेरसम्म हेरिसकेपछि पनि त्यस्ता वेदनाहरू हराएन भने वा सहनै नसकिने हुन थाल्यो भने, शरीर वा हात खुट्टा चलाउनुपर्ने पनि हुनसक्छ । तर त्यस्तो अवस्थामा पनि भई नचलाइकन सबभन्दा पहिला यसरी चलाउन इच्छा भएको मनलाई चलाउन मनलागिरहेछ भनी हेर्नुपर्छ । जब हात उठाइन्छ, चलाइन्छ, फेरी राखिन्छ, त्यसब्यत त्यसै त्यसै भनी हेर्नुपर्छ, जान्नुपर्छ । यसरी चलाउने प्रक्रिया विस्तार विस्तारै गर्ने गर्नुपर्छ ।

**उदाहरणको लम्बा** भावना गरिरहँदाखेरी शरीरको कुनै भागमा चिलाएछन् र त्यो संवेदना सहनै नसक्ने भयो भने एकैचोटी हात त्यहाँ नलगेर, नकन्याईकन, बरु चिलाएको संवेदना र कन्याउन इच्छा गरेको मन दुबैलाई स्मृतिपूर्वक हेर्नुपर्छ, जान्नुपर्छ । यसो गरिसकेपछि यदि चिलाउने संवेदना हराएर गयो भने ठीकै छ । अनि फेरी पेट फुलेको, सुकेकोमा हेर्नतिर नै लाग्ने । तर यदि चिलाएको संवेदना रही नै रह्यो भने कन्याउनु नै पर्ने पनि हुन्छ । त्यसो गर्दा पनि एकैचोटि नगरिकन सबैभन्दा पहिले कन्याउन इच्छा गरेको मनलाई जान्नुपर्छ, त्यसपछि

विस्तारै विस्तारै हात उठाउनुपर्छ र हात चलिरहेको प्रत्येकक्षणलाई स्मृतिपूर्वक जानिरहेको मनले पछ्याइरहनुपर्छ । त्यसैगरी हातले कन्याउने ठाउँ छोएको, हात चलाई कन्याएको इत्यादि प्रत्येक सानोभन्दा सानो गतिविधिलाई पनि हेर्नुपर्छ र त्यसपछि फेरी पेट फुलेको, सुकेको प्रक्रियामै लाग्नुपर्छ । ध्यान गरेर बसिरहँदाखेरी प्रत्येकपल्ट शरीरको आसन बदल्दा, शरीर चलाउँदा एकैचोटी चलाउनुहुँदैन । सबैभन्दा पहिले चलाउन इच्छालागेको मनलाई जान्नुपर्छ र त्यसपछि पनि प्रत्येक क्रियाकलापलाई राम्ररी हेरी जान्नुपर्छ । जस्तै बसिरहेर उठ्दाखेरी, हात उठाउँदाखेरी, हात चलाउँदा एवं तन्याउँदाखेरी इत्यादि शरीर, हात वा खुट्टा जसरी चलाएको छ, त्यसरी त्यसै क्षण त्यसै हो भनी मनले जानिरहेको हुनुपर्छ ।

विस्तार विस्तारै चल्नुपर्छ, भावना गरिरहेको योगी, साधक, साधिकाले एक अशक्त व्यक्तिले जस्तै व्यवहार गर्नुपर्छ । एक स्वस्थ व्यक्ति छिडै सजिलैसित चल्न र उठबस गर्नसक्ने हुन्छ । तर अशक्त व्यक्तिहरू त्यसो गर्न सक्दैनन् । उनीहरू विस्तारै र नरमसित मात्र चल्नसक्ने हुन्छन् । पछाडीको ढाड दुखेको कुनै व्यक्ति एकदम विस्तार विस्तारै उठेको हुन्छ ताकि उसको ढाडमा कुनै असर नपरोस्, नदुखोस् भनी । त्यसरी नै भावना गरिरहेको एक योगी पनि विस्तार विस्तारै चल्नुपर्छ । हात-खुट्टा चलाउने, उठ्ने, बस्ने, हिड्ने इत्यादि सबै विस्तारै विस्तारै गर्नुपर्छ । तब मात्रै स्मृति, समाधि र प्रज्ञा बलियो हुँदै आउँछ । त्यसकारण शुरु शुरूमा विस्तार विस्तारै चल्ने गर्नुपर्छ ।

**उदाहरणको लागि-** एक अशक्त विरामीभै विस्तारै विस्तारै उठनुपर्छ । साथसाथै उठ्दैछु उठ्दैछु भनी मन मनले जानिरहनुपर्छ । औँखाले देखे पनि नदेखेभै, कानले सुने पनि नसुनेभै गर्नुपर्छ । भावना गरिरहँदाखेरी योगीको प्रमुख कार्य शरीर र मनमा भइरहेको सबैलाई स्मृतिपूर्वक हेरिरहनु, जानिरहनु नै मात्र हो । औँखाले के देख्छ, कानले के सुन्छ भन्नेसित मतलब छैन । त्यसकारण जस्तोसुकै गजब र अचम्मको कुरा देखे पनि, सुने पनि नदेखेभै, नसुनेभै गरी व्यवहार गर्नुपर्छ । त्यस्तै हात

खुट्टा चलाउँदा, तन्क्याउँदा, खुम्ब्याउँदा, टाउको उठाउँदा, निहुँर्याउँदा सबै विस्तारै गर्नुपर्छ । बसेर उद्दाखेरी विस्तारै उठनुपर्छ र उठ्दैछु उठ्दैछु भनी मनले जानिरहनुपर्छ । उठिसकेर उभिरहँदाखेरी उभिदैछु उभिदैछु भनी जानिरहनुपर्छ । यताउति हेरिरहँदाखेरी हेर्दैछु हेर्दैछु भनी जानिरहनुपर्छ ।

### चंक्रमण क्षसरी गने ?

हिड्दाखेरी खुट्टाको चाललाई मनले जानिरहनुपर्छ । दायाँ खुट्टा वा बायाँ खुट्टा चलिरहेछ । सो पनि त्यसै भनी जानिरहनुपर्छ । खुट्टा उठाउने प्रक्रियाको शुरुदेखि उठाउँदा, अगाडी सार्दा वा फेरी भुइमा राख्दाखेरीको प्रत्येक सानो भन्दा सानो चाललाई जानिराख्नुपर्छ । छिटो छिटो हिड्दाखेरी दायाँ र बायाँ खुट्टा चलिरहेको हुन्छ, सो जानिराख्नुपर्छ । छिटो हिड्नुपर्दाखेरी र टाढासम्म जानुपर्दाखेरी यसरी मात्र जाने पुग्छ । तर विस्तारै हिड्दाखेरी वा चंक्रमण हिड्डुल गरी भावनागर्ने गर्दाखेरी प्रत्येक पाइलालाई ३ भागमा जान्नुपर्छ - खुट्टा उचालदा, खुट्टा अगाडी सार्दा र भुइमा राख्दा । तर शुरु शुरुमा खुट्टा उचालेको र फेरी भुइमा राखेको गरी दुई सम्फना सम्फेमात्र पनि पुग्छ । खुट्टा उचालदा खुट्टाको प्रत्येक चाल एवं खुट्टा भुइमा राख्दा पनि खुट्टामा आएको भारीपन इत्यादि समेतलाई राम्ररी जान्नुपर्छ । प्रत्येक पाइलामा उचाल्दैछु, राख्दैछु भनी जान्नुपर्छ । एक दुई दिन यसरी भावना गरेपछि सजिलैसित जानसक्ने र जान्नसक्ने हुन्छ । तर त्यसपछि उचाल्दैछु, अगाडी सार्दैछु र राख्दैछु भनी ३ भाग गरी जान्नुपर्छ । यसरी हिडिरहँदाखेरी चंक्रमण छोडेर बस्न मनलाग्यो भने बस्न इच्छालागेको मनलाई बस्न मनलाग्यो भनी हेर्नुपर्छ, जान्नुपर्छ र साँच्चै बस्ने बेलामा बस्न लागदाको सम्पूर्ण प्रक्रिया जान्नुपर्छ । बसिसकेपछि खुट्टा र हात मिलाउँदाको प्रक्रियालाई हेर्नुपर्छ, जान्नुपर्छ । यी सबै कार्य सिद्धिएपछि पेट फुलेको र सुकेको प्रक्रिया हेर्ने शुरु गर्नुपर्छ । कहिलेकाहि जब पल्टीने, सुल्ने मन हुन्छ, त्यस मनलाई पनि हेर्नुपर्छ, जान्नुपर्छ र पल्टीने क्रममा हात, खुट्टाको प्रत्येक चाललाई राम्ररी जान्नुपर्छ । जस्तै हात उठाएको, चलाएको, शरीर भुइमा बिछ्यौनामा परेको, खुट्टा तन्क्याएको यी सबैलाई स्मृतिपूर्वक हेर्नुपर्छ, जान्नुपर्छ ।

किन सबै क्रियाकलापहरूलाई हेरिरहनुपर्छ त ? शरीरको प्रत्येक क्रियाकलापलाई स्मृतिपूर्वक हेरिरहनुपर्छ, जानिरहनुपर्छ । समाधि र ज्ञान बलवान् भएपछि कुनै पनि बेला विशेष प्रकारको मार्गज्ञान र फलज्ञान प्रज्ञा उत्पन्न हुनसक्छ । एकपल्ट हात तान्दाखेरी वा तन्क्याउँदाखेरी पनि प्रज्ञा उत्पन्न हुनसक्छ ।

भिक्षु आनन्दले ज्ञान प्राप्तगर्नु भएको र अर्हत् हुनुभएको पनि यस्तै क्रममा हो । प्रथम संगायना हुनुभन्दा एकदिन अघि राती अबेरसम्म आयुष्मान आनन्द स्थविरले ज्ञान प्राप्तगर्नको लागि अथक प्रयास गर्दै हुनुहुन्थ्यो । रातभरी नै उहाँले आफ्नो शरीरको गतिविधिमा भावितागर्दै कायगतासति विपश्यना भावना गरिरहनुभयो । चंक्रमण गर्दा दायाँ र बायाँ खुट्टाको चाल, खुट्टा उचालेको अगाडी सारेको भुईमा राखेको फेरी अर्को पाइला सार्न इच्छा भएको मन र साँच्चै पाइला चालेको शारीरिक गति इत्यादिलाई भाविता गर्दागर्दै भण्डै भोलिपल्टको विहान हुनलागेको थियो । तैपनि उहाँ अर्हत् हुनुभएन । यसरी चंक्रमण गरेर अति नै भाविता गरेको चालपाउनुभई समाधि, एकाग्रता र वीर्य सन्तुलनमा त्याउने प्रयासलाई बराबरी गर्न अब ओछ्यानमा पल्टेर एकछिन ध्यान गर्नुपन्थो भनी सोची आफ्नो कोठामा पस्नुभयो र ओछ्यानमा बस्नुभयो । त्यसपछि पल्टैदैछु पल्टैदैछु भनी भाविता गर्दै विस्तारै पल्टन लाग्नुभयो । त्यही नै बेला पूरा पल्टिन नपाउँदै उहाँले ज्ञान प्राप्तगर्नुभयो, अर्हत् हुनुभयो । यो भन्दा पहिले आयुष्मान आनन्द स्थविर श्रोतापन्न, निर्वाणको प्रथम चरणमा मात्र हुनुहुन्थ्यो । यसरी पल्टने क्रमको छोटो समय अवधिमै उहाँ सकृदागामी, अनागामी र अर्हत् हुनुभयो । अर्हत्मार्गको यो माथिल्लो तीन चरण प्राप्तगर्न उहाँलाई धेरै छोटो समय मात्र लाग्यो । त्यसैकारण समाधि र प्रज्ञापूर्ण भएपछि ज्ञान कुनै पनि बेला पाउनसक्छ । एकछिन स्मृतिपूर्वक नबसे पनि केही हुन्न भनी सोच्नु र अभ्यासलाई शिथिल पार्नुहुन्न । अभ्यास निरन्तर हुनुपर्छ । स्मृतिपूर्वक हेरी जानिरहने प्रयासमा कुनै रोकावट हुनुहुन्न । एकपछि अर्को गर्दै निरन्तर र क्रमिक रूपमा जानिरहेको, हेरिरहेको हुनुपर्छ । समाधि भइरहेको हुनुपर्छ र प्रज्ञा भइरहेको

हुनुपर्छ । तब मात्रै योगीको प्रज्ञाज्ञान ऋमिक रूपमा अभिवृद्धि भइरहेको हुन्छ । ज्ञानको यस्तै अटूट र ऋमिक अभिवृद्धिले नै मार्ग र फल प्राप्त हुनसक्नेछ । ज्ञान अभिवृद्धिको यस प्रयासमा आगो सल्कन सक्ने तापक्रम उत्पन्न नभएसम्म काठको दुई टुक्रा घोत्दै आखिरमा त्यसबाट आगो निकाल्ने जस्तै नै हो । विपश्यना भावनामा स्मृतिपूर्वक हेरिरहने, जानिरहने प्रक्रियाको वीचमा कुनै पनि रोकावट वा खालि समय नभइकन ऋमिक र अटूट हुनुपर्छ । हरसमय शरीरको प्रत्येक क्रियाकलापलाई र अन्य कुनै क्रियाकलाप नभएमा पेट फुलेको, सुकेको प्रक्रियालाई स्मृतिपूर्वक हेरिरहनु, जानिरहनु पर्छ । सुल्ने बेलामा राती अबेर भएपनि वा सुल्ने बेला भएपनि बेस्मृतिपूर्वक सुलुहुन्न । साँच्चै नै मेहनती योगी सुत्तै नसुतिकन स्मृतिपूर्वक अभ्यास गर्नेसरी प्रयासरत रहन्छ । ननिदाएसम्मै भावना गरिरहनुपर्छ - पेट फुलेको सुकेकोमा । भावना राम्रो छ भने निद्रा नै लाग्दैन । यदि भावनाभन्दा निद्रा बलियो छ भने निदाउन थाल्छ । निद्रा लाग्नथालेपछि निन्द्रालागेपछि निन्द्रा लागिरहेको छ निन्द्रा लागिरहेको छ भनी जान्नुपर्छ । आँखा बन्द हुनलाग्दा आँखा भारी भएर आउँदा, आँखा स्यानो हुँदा त्यसै त्यसै भनी जान्नुपर्छ । त्यसरी भाविता गर्दागर्दै निद्रा हराएर पनि जानसक्छ र फेरी शरीर एवं आँखा हलुका भएर आउनथाल्छ । त्यसो भएमा त्यसै भनी मनले जान्नुपर्छ र फेरी पेट फुलेको, सुकेको हेर्नेतिरै लाग्नुपर्छ । यसरी प्रयास गर्दागर्दै पनि निद्रा बलियो हुने बेलामा योगी निदाउन पनि सक्छ । वास्तवमा निदाउन गाहो छैन, सजिलै छ । ओछ्यानमा पल्टेर ध्यान गर्दाखेरी विस्तारै निन्द्रा लाग्नथाल्छ र निदाउनथाल्छ । त्यसैकारण भर्खर ध्यानगर्ने बेलामा पल्टेर धेरै ध्यान गर्नुपर्छ । तर जब राती धेरै अबेर हुन्छ र सुल्ने बेला हुन्छ, पल्टेर नै पेट फुलेको र सुकेकोलाई ध्यान गर्नुपर्छ र निन्द्रा पनि आउँछ ।

## सुत्ते समय कृति ?

निदाएको बेला मात्रै नै एक योगीको लागी ध्यानबाट आरामको समय हो । साँच्चै नै परिश्रमी योगीले सुल्ते समय चार घण्टामा मात्र सीमित राख्नुपर्छ । भगवान् बुद्धले अनुमति दिनु भएको सुल्तको लागि समय पनि यति नै हो । चार घण्टाको निद्राले हामीलाई पुग्छ । तर शुरु शुरुमा यदि योगीले चार घण्टाले पुग्दै पुग्दैन भन्ने सोच्छ भने ५ या ६ घण्टासम्म पनि सुल्तसक्छ । ६ घण्टाको निन्द्रा अवश्य पनि प्रशस्त छ । विहान बिउँफिने बित्तिकैदेखि योगीले स्मृतिपूर्वक हेर्ने, जान्ने प्रयास शुरु गर्नुपर्छ । साँच्चै नै मार्ग फल प्राप्तगर्न प्रयासरत योगीले सुल्ते बेलामा मात्र भावना अभ्यासकार्यबाट फुर्सद लिन्छ । अखेला सम्पूर्ण समय उनले कृतिपनि आराम नलिई हरेक अवस्थामा स्मृतिपूर्वक प्रयास गरिरहेको हुन्छ । त्यसैले विहान बिउँफिने बित्तिकै ब्यूउँफिरहेको अवस्थालाई समेत ब्यूउँफदैछु ब्यूउँफदैछु भनी जान्न शुरुआई । यतिसम्म पनि गर्नसकिरहेको छैन भने ब्यूँफिसकेपछि पेट फुलेको सुकेकोबाट शुरु गर्नुपर्छ । अब ओछ्यानबाट उठन लागेको छ भने उठन लाग्दैछु उठन लाग्दैछु भनी जान्नुपर्छ । त्यसपछि उठनलाई हात, खुट्टा मिलाएको समेत स्मृतिपूर्वक जान्नुपर्छ । उठनलाई टाउको उठाएकोदेखि बस्दाखेरीसम्मको शरीरको चाललाई पनि जान्नुपर्छ र त्यसपछि बस्दैछु बस्दैछु भनी भाविता गर्नुपर्छ । बस्दाखेरी हात, खुट्टा मिलाएको छ भने त्यसलाई पनि जान्नुपर्छ । त्यस्तो केही पनि छैन र बसिमात्र रहेको छ भने पेट फुलेको, सुकेको प्रक्रियामै भावना गर्नुपर्छ । त्यसपछि हातमुख धुँदा, नुहाउँदा चर्पीमा जाँदा इत्यादि सबै कार्य स्मृतिपूर्वक गर्नुपर्छ । यदि गतिविधिमा यी कामहरू छिटो छिटो गर्नुपर्छ भने जति सक्छ त्यति गतिविधिलाई हेर्ने, जान्ने गर्नुपर्छ । त्यसपछि लुगा लगाउँदा, ओछ्यान सफा गर्दा, ढोका खोल्दा एवं बन्द गर्दा इत्यादि सबै कार्य गर्दा पनि जति सक्छ, उति गहिरिएर हेर्दै जाँदै गर्नुपर्छ ।

## खाना खाँदाखेरी :

खाना खाँदाखेरी खानामा हेरिहँदाखेरी हेर्दैछु हेर्दैछु भनी हात खानातर्फ बढाउँदा खानामा छुँदा, खाना मुछ्दा, गाँस पार्दा, मुखतिर गाँस लग्दा टाउको खानातिर निहुन्याउँदा, गाँस मुखमा राख्दा, हात तल लग्दा, फेरी टाउको उठाउँदा इत्यादि प्रत्येक क्रियाकलापलाई पनि स्मृतिपूर्वक हेरी जानिरहनुपर्छ । खाना चपाउँदाखेरी चपाइरहेछु चपाइरहेछु भनी जानिरहनुपर्छ । स्वाद लिँदा स्वाद लिँदैछु स्वाद लिँदैछु भनी जानुपर्छ । खाना निल्दाखेरी खाना घाँटीबाट तल जाँदाखेरी इत्यादि प्रत्येक प्रक्रियामा पनि स्मृतिपूर्वक जानुपर्छ । यो त भयो ठोस पदार्थ खाँदाखेरी । कुनै भोल पदार्थ पिउँदाखेरी पनि एवंप्रकारले स्मृतिपूर्वक गर्नुपर्छ ।

त्यसकारण खाना खाने बेलामा एकै पटकमा धेरै कुराहरू भइरहने हुँदा ती सबैलाई सम्भी सम्भी गरिरहनु शुरु शुरूमा गाहो पनि हुनसक्छ । शुरु शुरूमा यसरी भाविता गर्नुपर्ने कतिपय कुराहरू बिर्सेको पनि हुनसक्छ । तर पनि योगीले सबै नै होसपूर्वक गर्दू भनी दृढतापूर्वक प्रयास जारिराख्नुपर्छ । तर कतिपय कुराहरू बिर्सेको पनि हुनसक्छ । तर जब समाधि बलवान् हुँदै आउँछ, धेरैभन्दा धेरै र अन्ततः सबै क्रियाकलाप होसपूर्वक गर्नसक्ने हुन्छ ।

**सक्षेपमा** - एक योगीले होसपूर्वक गर्नुपर्ने, हेर्नुपर्ने, जानुपर्ने कतिपय कुराहरू मैले भनिसकें । ती सबैलाई सक्षिप्तमा भन्ने हो भने छिटो छिटो हिडाखेरी दायाँ खुट्टा र बायाँ खुट्टा चलेको भनेर बिस्तारै हिडाखेरी खुट्टा उचालेको, अगाडि सारेको र भुइँमा राखेको प्रक्रियालाई त्यसै त्यसै भनी हेर्ने, जान्ने, बसेर ध्यान गर्दाखेरी पेट फुलेको, सुकेको प्रक्रियालाई हेरी ध्यानगर्ने; ओछ्यानमा पल्टी राख्दा पनि त्यसै गर्ने, त्यसरी ध्यानगरिहँदा मनमा विभिन्न विचार, कल्पना आउन थाल्यो भने त्यसैलाई हेर्ने, जान्ने । त्यसपछि फेरी पेट फुलेको र सुकेको प्रक्रिया हेर्न मै लाग्ने, यसरी नै शरीरमा दुखेको, पोलेको, असजिलो भएको, चिलाएको इत्यादि वेदना

भयो भने पनि त्यसैलाई हेर्ने, जान्ने । त्यसपछि फेरी पेट फुलेको, सुकेको प्रक्रियामै फर्कने । त्यस्तै हात खुट्टा वा शरीरको अन्य आंग चलाउँदा, तान्दा, तन्क्याउँदा इत्यादि गर्दा पनि त्यस्तै प्रक्रियालाई हेर्ने, त्यसपछि फेरी पेट फुलेको, सुकेको प्रक्रियामै फर्कने, स्मृति बलवान् भएपछि यसरी अभ्यासगर्दै लँदा क्रमशः बढीभन्दा बढी कुराहरू होसपूर्वक गर्नसक्ने, हिङ्गनसक्ने, जान्नसक्ने भएर आउँछ । शुरु शुरूमा मन यताउता गएर धेरै कुराहरू छुट्टनसक्ने हुन्छ, तर पनि निराश हुनुपर्ने आवश्यकता छैन । शुरु शुरूमा सबैलाई यस्तै हुन्छ । तर जब जब अभ्यास छिप्पिंदै जान्छ, मन बाहिर जाने बित्तिकै थाहा पाउने, होस हुने र पछि पछि त मन पटककै बाहिर नजाने भएर पनि आउँछ । त्यसबेला मन जुन आरम्भण वा आलम्बनमा भावितागर्न लागेको हो त्यसैमा मात्र लागिरहने हुन्छ । प्रत्येक कार्य वा प्रक्रियालाई स्मृति वा होसले सँगसँगै पछ्याइरहेको हुन्छ ।

**उदाहरणको लागि -** पेट फुलिरहेको अवस्थामै पेट फुलिरहेको छ भनी जानेको मन सँगसँगै हुन्छ र त्यसरी नै पेट सुकदाखेरी पनि ।

### विपश्यना ज्ञानत्रयम् -

भौतिकपक्ष रूप जसलाई आरम्भण वा आलम्बन बनाई हामी ध्यान गर्दैछौ, जस्तै पेट फुलेको, सुकेको, कानले सुनेको शब्द, आँखाले देखेको दृश्य इत्यादि । र मानसिकपक्ष नाम जसले त्यस आरम्भण अथवा आलम्बन भौतिकपक्षलाई जानिरहेको छ, दुबै जोडीको रूपमा सँगसँगै आइरहेको हुन्छ । यस प्रक्रियामा भौतिक आलम्बन र मनले जानिरहेको कुनै व्यक्ति भन्ने रहेको हुन्न । खाली भौतिक र मानसिक पक्ष मात्र रहेको हुन्छ । यस अवस्थामा योगीले आफ्नै अनुभवले यो कुरा देखेको, बुझेको हुन्छ ।

**उदाहरणको लागि -** पेट फुलेको, सुकेको प्रक्रिया अवलोकन गरिरहँदाखेरी पेट फुलेको वा चलिरहेको अवस्था र त्यसलाई जानिरहेको मन यी दुईको जोडी मात्र हुन्छ भनी विभाजन गरी जानिरहेको हुन्छ ।

तसर्थ प्रत्येक सम्फनामा स्मृतिराखेर जान्नुपर्ने रूपधर्म एकथरी,

स्मृतिराखेर जानिएको नामधर्म एकथरी, यसरी नाम र रूप यी दुई मात्र छन् भनी जानेर आफ्नै ज्ञानले प्रष्टरूपमा बुझिएको हुन्छ । त्यो नामरूपलाई परिच्छेदन गरी विभाजन गरी छुट्याई जानिएको 'नामरूप परिच्छेद ज्ञान' हो । त्यो विपश्यना ज्ञानको सुरुवात हो । त्यसरी नामरूप छुट्टिदाखेरी मात्रै सर्वप्रथम विपश्यना ज्ञान उत्पन्न हुने हुन्छ । त्यो भन्दा अगाडीसम्म विपश्यना ज्ञान उत्पन्न हुन सकिएको हुँदैन । त्यो ज्ञानलाई थातमा पुन्याई राप्रो पारेर ल्याउनु आवश्यक छ । त्यसपछि लगातार स्मृति राखिरहेको भएमा कारण र कार्यलाई पनि आफ्नै ज्ञानले विभाजन गरी जान्नपाइन्छ । त्यसलाई 'पच्चय परिगगह जाण अर्थात् प्रत्यय परिग्रह ज्ञान ' भनिन्छ । त्यसपछि लगातार स्मृतिराख्दै गएको खण्डमा उत्पन्न भई तत् तत् क्षणमै लोप लोप भई गएको ज्ञानलाई पनि सो ज्ञानले देखनसक्ने, जान्नसक्ने भएर आउँछ । साधारण मानिसहरूले नाम र रूप पनि जन्मभरसम्म स्थिर र नित्य भइरहेको छ भनी सम्फिरहने गर्छन् । सानो बालक अवस्थाको रूप नै आजसम्म पनि ठूलाहरूको रूपमा आइपरेकाहुन् भनी सम्फिरहेका हुन्छन् । सानो बच्चा अवस्थाको चित्त नै आजसम्म ठूलाहरूको चित्तको रूपमा आइपरेका हुन् भनी सम्फिरहेका हुन्छन् । नाम र रूप पनि म नै हुँ भनी सम्फिरहेका हुन्छन् । वास्तवमा त्यसो होइन । स्थिर, नित्य र शाश्वत भइरहेको त्यो स्वभाव भनेको नै छैन । तत् तत् क्षणमै उत्पन्न भएर आइ तत् तत् क्षणमै लोप भइजाने हुन्छन् । एकचोटी आँखा फिम्क्याउँदाको समय जति मात्र पनि बिस्तार हुँदैन । उत्पत्ति र विनाश, उत्पत्ति र विनाश यसरी द्वुतगतिले उत्पत्ति र विनाश भइरहने स्वभावधर्म मात्र हुन्छ । ती जम्मै नै केही समय पछि भाविता गर्दागर्दै आफू स्वयले नै फेलापार्न सकिने हुन्छ । यसरी भाविता गर्दागर्दै सुरुक्क सुरुक्क लोप भएर जाने बेलामा अनित्य अस्थिर स्वभावधर्ममात्र रहेका हुन्छन् भनि जानी बुझी आउने हुन्छ । त्यसरी अनित्य अस्थिर मात्र हो भनी जानेर बुझेर आउनुलाई नै 'अनिच्चानुपस्सना जाण वा अनित्यानुपश्यना ज्ञान' भनिन्छ । त्यसपछि देखापर्न आउने लोप भएर जाने सम्पूर्ण विषयहरू दुःख हुन् भनेर पनि

प्रकट भएर आउँछ । त्यो 'दुक्खानुपस्सनाज्ञाण अर्थात् दुःखानुपश्यना ज्ञान' हो । त्यसरी नै फेरी शरीरमा असहय हुने खालका थुप्रै थुप्रै विषयवस्तुहरू उब्जेर आउन सक्छन् । त्यसलाई स्मृतिराखिरहनुपर्ने हुन्छ । त्यसरी उब्जेर आउँदाखेरी सम्पूर्ण दुःखस्कन्ध, दुःख समूह मात्र हो भनी स्पष्ट भएर आउँछ । त्यो पनि 'दुक्खानुपस्सनाज्ञाण अर्थात् दुःखानुपश्यना ज्ञान' हो । फेरी फेरी स्मृतिराखिरहनुपर्ने नाम र रूपहरू पनि आफ्नो इच्छा र आकांक्षा अनुसार आफ्ना हुँदैनन् । आफ्नै स्वभाव अनुसार उत्पत्ति र विनाश भएर गइरहने स्वभावधर्म हुन् । आफ्नो अधिकारमा नभएको स्वभावधर्म मात्र हुन् । पुद्गल सर्व आत्मा होइन । स्वभावमात्र रहेछ भनी जानी बुझी आउने हुन्छ । त्यो 'अनन्तानुपस्सनाज्ञाण अर्थात् अनात्मानुपश्यना ज्ञान' हो । त्यो अनित्य, दुःख र अनात्म ज्ञान राप्ररी पूर्णहुने अवस्थामा यसरी भाविता गरेर स्मृतिराखिरहँदारहँदै नै निर्वाणमा पुग्नजाने हुन्छ । अतीतकालमा बुद्ध, प्रत्येकबुद्ध, आर्य पुद्गलहरू निर्वाणमा पुग्नु भए भनेका कुराहरू पनि त्यही विपश्यना मार्गद्वारा नै पुग्नुभएका हुन् ।

अहिले योगाभ्यासी योगावचारहरूले ती बुद्ध, आर्य अर्हत् व्यक्तिहरू जानुभएका स्मृतिप्रस्थान विपश्यना महामार्गमा हामी पनि पुगिरहेका नै हौं भनेर सम्भनुपन्यो । यस महामार्ग अनुसार कमशः पाइला चाल्दै लगेको खण्डमा अतीतका आर्य अर्हत्हरूले जानेका बुझेका विशिष्ट समाधि ज्ञानलाई आफू स्वयले देखिने बुझिने हुन्छ । त्यो बेलामा आफूले फेलापार्न नसकिएका चित्तका एकाग्रता समाधिलाई पनि बुझेको देखेको हुनजान्छ । त्यो समाधिको कारणले उत्पन्न भएर आउने विशिष्टधर्म रस, सुख सौमनस्य पनि राम्रो हो भनेर राम्रा जाति जम्मै देखापर्न आउने हुन्छ । अनि फेरी नामधर्म, रूपधर्म अनित्य दुःख अनात्म यो स्वभावलाई पनि आफ्नै ज्ञानले देखेर, बुझेर आउने हुन्छ । त्यो ज्ञान सम्पूर्णलाई जान्न सकिने बेलामा बुद्ध, आर्य, अर्हत् पुद्गलहरूले जानेर गएका मार्ग, फल र निर्वाण धर्म भनेकालाई साक्षात्कार गरी जानसकिने हुन्छ । त्यो जम्मै अबेर लाग्दैन । अहिले भावना गरिरहेको केही दिन भित्रमै देखापर्न

आउँछ । महिना दुई महिनाको भित्रमा पनि देखापर्न आउनसक्छ । दश बाहु दिन भित्रमा पनि देखा पर्न आउन सक्छ । सॉच्चै पारमी पूर्ण भएका व्यक्तिहरूले त विशिष्ट रूपले सात दिनभित्रमा पनि देख्नसक्ने हुन्छन् । यो तपाईंहरूको निमित्त ठूलो प्रेरणाको कुरो हो । त्यसो हुनाले बुद्ध, आर्य, अर्हत् पुद्गलहरूले देख्नुभएका जान्नु बुझ्नु भएका मार्ग र फल अनि निर्वाण धर्मलाई अहिले दुइ हप्ता, बीस दिन वा एक महिना भित्रमै सॉच्चै नै फेला पार्नसक्ने हुने भो भनी मनलाई ढुकक पारी विश्वास गरिरहनुपर्दछ । त्यो मार्ग, फल र निर्वाण धर्मलाई स्वयं प्रत्यक्ष साक्षात्कार गरी अपाय पतन गर्नसक्ने सत्कायदृष्टि विचिकित्साहरूलाई निर्मूल पारेर अपाय संसारबाट मुक्त भएर जाने भयो, अपाय दुःखबाट अहिले भावना अभ्यास गरिरहेको केही दिनभित्रमा नै केही समय भित्रमा नै निःसन्देह मुक्त भएर जाने भयो भनी मनलाई ढुककपारी विश्वासराखी अभ्यास एवं प्रयासगर्दै जानुपन्यो । अन्तमा पूर्णरूपले भावना अभ्यास गर्नसकी बुद्ध, आर्य, अरहन्तहरूले प्रत्यक्ष दर्शन गर्नुभएको निर्वाण, मार्ग र फलज्ञानद्वारा तुरुन्तातुरुन्तै पुगी साक्षात्कार गर्नसकौ । अस्तु !

Dhamma.Digital

विश्वशान्ति विहार

मीनभवन, काठमाडौं

# Practical Vipassanā Meditation Exercises

[The following is a talk by the Ven. Mahasi Sayadaw Agga Maha Pandita U Sobhana given to his disciples on their induction into Vipassanā Meditation at Sasana Yeiktha Meditation Centre, Rangoon, Burma. It was translated from the Burmese by U Nyi Nyi]

The practice of Vipassanā or Insight Meditation is the effort made by the meditator to understand correctly the nature of the psycho-physical phenomena-taking place in his own body. Physical phenomena are the things or objects, which one clearly perceives around one. The whole of one's body that one clearly perceives constitutes a group of material qualities (rūpa). Psychical or mental phenomena are acts of consciousness or awareness (nāma). These (nāma-rūpas) are clearly perceived to be happening whenever they are seen, heard, smelt, tasted, touched, or thought of. We must make ourselves aware of them by observing them and noting thus: 'Seeing, seeing', 'hearing, hearing', 'smelling, smelling', 'tasting, tasting', 'touching, touching', or 'thinking, thinking'.

Every time one sees, hears, smells, tastes, touches, or thinks, one should make a note of the fact. But in the beginning of one's practice, one cannot make a note of every one of these happenings. One should, therefore, begin with noting those happenings which are conspicuous and easily perceptible.

With every act of breathing, the abdomen rises and falls, which movement is always evident. This is the material quality known as Vāyodhātu (the element of motion). One should begin by noting this movement, which may be done by the mind intently observing the abdomen. You will find the abdomen rising when you breathe in, and falling when you breathe out. The rising should be noted mentally as 'rising', and the falling as 'falling'. If the movement is not evident by just noting it mentally, keep touching the abdomen with the palm of your hand. Do not alter the manner of your breathing. Neither

slow it down, nor make it faster. Do not breathe too vigorously, either. You will tire if you change the manner of your breathing. Breathe steadily as usual and note the rising and falling of the abdomen as they occur. Note it mentally, not verbally.

In *Vipassanā* meditation, what you name or say doesn't matter. What really matters is to know or perceive. While noting the rising of the abdomen, do so from the beginning to the end of the movement just as if you are seeing it with your eyes. Do the same with the falling movement. Note the rising movement in such a way that your awareness of it is concurrent with the movement itself. The movement and mental awareness of it should coincide in the same way as stone thrown hits the target. Similarly with the falling movement.

Your mind may wander elsewhere while you are noting the abdominal movement. This must also be noted by mentally saying 'wandering, wandering.' When this has been noted once or twice, the mind stops wandering, in which case you go back to noting the rising and falling of the abdomen. If the mind reaches somewhere, note as 'reaching, reaching.' Then go back to the rising and falling of the abdomen. If you imagine meeting somebody, note as 'meeting, meeting'. Then back to the rising and falling. If you imagine meeting and talking to somebody, note as 'talking, talking'.

In short, whatever thought or reflection occurs should be noted. If you imagine, note as 'imagining'. If you think, 'thinking'. If you plan, 'planning'. If you perceive, 'perceiving'. If you reflect, 'reflecting'. If you feel happy, 'happy'. If you feel bored, 'bored'. If you feel glad, 'glad'. If you feel disheartened, 'disheartened'. Noting all these act of consciousness is called *Cittānupassanā*.

Because we fail to note these acts of consciousness, we tend to identify them with a person or individual. We tend to think that it is 'I' who is imagining, thinking, planning, knowing (or perceiving). We think that there is a person who from childhood onwards has been living and thinking. Actually, no such person exists. There are instead only these continuing and successive acts of consciousness. That is why we have to note these acts of consciousness and know

them for what they are. That is why we have to note each and every act of consciousness as it arises. When so noted, it tends to disappear. We then go back to nothing the rising and falling of the abdomen.

When you have sat meditating for long, sensation of stiffness and heat will arise in your body. These are to be noted carefully too. Similarly with sensations of pain and tiredness. All of these sensations are Dukkhavedanā (feeling of unsatisfactoriness) and noting them is Vedanānupassanā. Failure or omission to note these sensations makes you think, "I am stiff, I am feeling hot, I am in pain. I was all right a moment ago. Now I am uneasy with these unpleasant sensations." The identification of these sensations with the ego is mistaken. There is really no 'I' involved, only a succession of one new unpleasant sensation after another.

It is just like a continuous succession of new electrical impulses that lights up electric lamps. Every time unpleasant contacts are encountered in the body, unpleasant sensations arise one after another. These sensations should be carefully and intently noted, whether they are sensations of stiffness, of heat or of pain. In the beginning of the yogī's meditational practice, these sensations may tend to increase and lead to a desire to change his posture. This desire should be noted, after which the yogī should go back to noting the sensations of stiffness, heat, etc.

'Patience leads to Nibbāna,' as the saying goes. This saying is most relevant in meditational effort. One must be patient in meditation. If one shifts or changes one's posture too often because one cannot be patient with the sensation of stiffness or heat that arises, samādhi (good concentration) cannot be developed. If samādhi cannot be developed, insight cannot be result and there can be no attainment of magga (the path that leads to Nibbāna), phala (the fruit of that path) and Nibbāna. That is why patience is needed in meditation. It is patience mostly with unpleasant sensations in the body like stiffness, sensations of heat and pain, and other sensations that are hard to bear. One should not immediately give up one's meditation on the appearance of such sensation and change one's meditational posture,

One should go on patiently, just noting as ‘stiffness, stiffness’ or ‘hot, hot’. Moderate sensations of these kinds will disappear if one goes on noting them patiently. When concentration is good and strong, even intense sensations tend to disappear. One then reverts to noting the rising and falling of the abdomen.

One will of course have to change one’s posture if the sensations do not disappear even after one has noted them for a long time, and if on the other hand they become unbearable. One should then begin noting as ‘wishing to change, wishing to change.’ If the arm rises, note as ‘rising, rising.’ If it moves, note as ‘moving, moving.’ This change should be made gently and noted as ‘rising, rising’, ‘moving, moving’ and ‘touching, touching’.

If the body sways, ‘swaying, swaying’. If the foot rises, ‘rising, rising’. If it moves, ‘moving, moving’. If it drops, ‘dropping, dropping’. If there is no change, but only static rest, go back to noting the rising and falling of the abdomen. There must be no intermission in between, only contiguity between a preceding act of noting and a succeeding one, between a preceding *samādhi* (state of concentration) and a succeeding one, between a preceding act of intelligence and a succeeding one. Only then will there be successive and ascending stages of maturity in the yogī’s state of intelligence. Magga and phala ñāṇa (knowledge of the path and its fruition) are attained only when there is this kind of gathering momentum. The meditative process is like that of producing fire by energetically and unremittingly rubbing two sticks of wood together so as to attain the necessary intensity of heat (when the flame arises.)

In the same way, the noting in Vipassanā meditation should be continual and unremitting, without any resting interval between acts of noting whatever phenomena may arise. For instance, if a sensation of itchiness intervenes and the yogī desires to scratch because it is hard to bear, both the sensation and the desire to get rid of it should be noted, without immediately getting rid of the sensation by scratching.

If one goes in perseveringly noting thus, the itchiness generally disappears, in which case one reverts to noting the rising and falling of the abdomen. If the itchiness does not in fact disappear, one has of course to eliminate it by scratching. But first, the desire to do so should be noted. All the movements involved in the process of eliminating this sensation should be noted, especially the touching, pulling and pushing and scratching movements with an eventual reversion to noting the rising and falling of the abdomen.

Every time you make a change of posture, you begin with noting your intention or desire to make the change, and go on to noting every movement closely, such as rising from the sitting posture, raising the arm, moving and stretching it. You should make the change at the same time as noting the movements involved. As your body sways forward, note it. As you rise, the body becomes light and rises. Concentrating your mind on this, you should gently note as 'rising, rising'.

The yogī should behave as if he or she is a weak invalid. People in normal health rise easily and quickly or abruptly. Not so with feeble invalids, who do so slowly and gently. The same is the case with people suffering from 'back-ache' who rise gently lest the back hurt and cause pain.

So also with meditating yogīs, they have to make their changes of posture gradually and gently; only then will mindfulness, concentration and insight be good. Begin therefore with gentle and gradual movements. When rising, the yogī must do so gently like an invalid, at the same time noting as 'rising, rising'. Not only this: though the eyes sees, the yogī must act as if he does not see similarly when the ear hears. While meditating, the yogī's concern is only to note. What he sees and hears are not his concern so what ever strange or striking things he may see or hear, he must behave as if he does not see or hear them, merely noting carefully.

When making bodily movements, the yogī should do so gradually as if he were a weak invalid, gently moving the arms and legs, bending or stretching them, bending down the head and bringing

it up. All these movements should be made gently. When rising from the sitting posture, he should do so gradually, noting as 'rising, rising'. When straightening up and standing, note as 'standing, standing.' When looking here and there, note as 'looking, seeing'. When walking note the steps, whether they are taken with the right or the left foot. You must be aware of all the successive movements involved, from the raising of the foot to the drooping of it. Note each step taken, whether with the right foot or the left foot. This is the manner of noting when one walks fast.

It will be enough if you note thus when walking fast and walking some distance. When walking slowly or doing the cankamana walk (walking up and down), three movements should be noted in each step: when the foot is raised, when it is pushed forward, and when it is dropped. Begin with noting the raising and dropping movements. One must be properly aware of the raising of the foot. Similarly, when the foot is dropped, one should be properly aware of the 'heavy' falling of the foot.

One must walk, noting as 'raising, dropping' 'raising, dropping' with each step. This noting will become easier after about two days. Then go on to noting the three movements as described above, as 'raising, pushing forward, dropping.' In the beginning, it will suffice to note one or two movements only, thus 'right step, left step' when walking fast and 'raising, dropping' when walking slowly. If when walking thus, you want to sit down, note as wanting to sit down, wanting to sit down.' When actually sitting down, note concentratedly the heavy falling of your body.

When you are seated, Note the movements involved in arranging your legs and arms. When there are no such movements, but just a stillness (static rest) of the body, note the rising and falling of the abdomen. While noting thus and if stiffness of your limbs and sensation of heat in any part of your body arise, go on to note them. Then back to 'rising, falling.' While noting thus and if a desire to lie down arises, note it and the movements of your legs and arms as you lie down. The rising of the arm on the moving it of the rising of the

elbow on the floor, the swaying of the body, the stretching of legs, the listing of the body as one slowly prepares to lie down, all these movements should be noted.

To note as you lie down thus is important. In the course of this movement (that is, lying down), you can gain a distinctive knowledge (that is, magga-ñāṇa and phala-ñāṇa=the knowledge of the path and its fruition). When samādhi (concentration) and ñāṇa (insight) are strong, the distinctive knowledge can come at any movement. It can come in a single 'bend' of the arm or in a single 'stretch' of the arm. Thus it was that the Venerable Ānanda became an arahat.

The Ven. Ananda was trying strenuously to attain Arahatship overnight on the eve of the first Buddhist Council. He was practicing the whole night the form of vipassanā meditation known as kāyagatāsati, noting his steps, right and left, raising, pushing forward and dropping of the feet; noting, happening by happening, the mental desire to walk and the physical movement involved in walking. Although this went on till it was nearly dawn, he had not yet succeeded in attaining Arahatship. Realizing that he had practiced the walking meditation to excess and that, in order to balance samādhi (concentration) and vīrya (effort), he should practise meditation in the lying posture for a while, he entered his chamber. He sat on the couch and then lay himself down. While doing so and noting 'lying, lying,' he attained Arahatship in an instant.

The Ven. Ānanda was only a sotāpanna (that is a stream winner or one who has attained the first stage on the path to Nibbāna.) before he thus lay himself down. From sotāpannahood, he continued to meditate and reached *Sakadāgāmihood* (that is, the condition of the once-returner or one who has attained the second stage on the path), *Anāgamihood* (that is, the stage of the non-returner or one who has attained the third stage on the path) and Arahatship (that is, the condition of the noble one who has attained the last stage on the path.) Reaching these three successive stages of the higher path took only a little while. Just think of this example of the Ven. Ānanda attainment of arathship. Such attainment can come at any moment

and need not take long.

That is why the yogī should note with diligence all the time. He should not relax in his noting, thinking "this little lapse should not matter much". All movements involved in lying down and arranging the arms and legs should be carefully and unremittingly noted. If there is no movement, but only stillness (of the body), go back to noting of the rising and falling of the abdomen. Even when it is getting late and time for sleep, the yogī should not go to sleep yet, dropping his noting. A really serious and energetic yogī should practise mindfulness as if he were forgoing his sleep altogether. He should go on meditating till he falls asleep. If the meditation is good and has the upper hand, he will not fall asleep. If, on the other hand, drowsiness has the upper hand, he will fall asleep. When he feels sleepy, he should note as 'sleepy, sleepy,' if his eyelids droop, 'drooping'; if they become heavy or leaden, 'heavy'; If his eyes become smarting', smarting. Noting thus, the drowsiness may pass and the eyes become 'clear' again.

The yogī should then note as 'clear, clear' and go on to note the rising and falling of the abdomen. However, perseveringly the yogī may go on meditating, if real drowsiness intervenes, he does fall asleep. It is not difficult to fall asleep; in fact, it is easy. If you meditate in the lying posture, you gradually become drowsy and eventually fall asleep. This is why the beginner in meditation should not meditate too much in the lying posture. He should meditate much more in the sitting and walking postures of the body. But as it grows late and becomes time to sleep, he should meditate in the lying position, noting the rising and falling movements of the abdomen. He will then naturally (automatically) fall asleep.

The time he is asleep is the resting time for the yogī. But for the really serious yogī, he should limit his sleeping time to about four hours. This is the "midnight time" permitted by the Buddha. Four hours' sleep is quite enough. If the beginner in meditation thinks that four hour's sleep is not enough for health, he may extend it to five or six hours. Six hours' sleep is clearly enough for health.

When the yogī awakens, he should at once resume noting. The yogī who is really bent on attaining *magga* and *phala ñāṇa*, should rest from meditational effort only when he is asleep. At other times, in his waking moments, he should be noting continually and without rest. That is why, as soon as he awakens, he should note the awakening state of his mind as 'awakening, awakening'. If he cannot yet make himself aware of this, he should begin noting the rising and falling of the abdomen.

If he intends to get up from bed, he should note as 'intending to get up, intending to get up'. He should then go on to note the changing movements he makes as he arranges his arms and legs. When he raises his head and rises, note as 'rising, rising'. When he is seated, note as 'sitting, sitting'. If he makes any changing movements as he arranges his arms and legs, all of these are no such changes, but only a sitting quietly, he should revert to noting the rising and falling movements of the abdomen.

One should also note when one washes one's face and when one takes a bath. As the movements involved in these acts are rather quick, as many of them should be noted as possible. There are then acts of dressing, of tidying up the bed, of opening and closing the door; all these should also be noted as closely as possible.

When the yogī has his meal and looks at the meal-table, he should note as 'looking, seeing, looking, seeing.' When he extends his arm towards the food, touches it, collects and arranges it, handles it and brings it to the mouth, bends his head and puts the morsel of food into his mouth, drops his arm and raises his head again, all these movements should be duly noted.

(This way of noting is in accordance with the Burmese way of taking a meal. Those who use fork and spoon or chopsticks should note the movements in an appropriate manner.)

When he chews the food, he should note as 'chewing, chewing.' When he comes to know the taste of the food, he should note as 'knowing, knowing.' As he relishes the food and swallows it as the

food goes down his throat, he should note all these happenings. This is how the yogī should note as he takes one morsel after another of his food as he takes his soup, all the movements involved such as extending of the arm, handling of the spoon and scooping with it and so on, all these should be noted. To note thus at mealtime is rather difficult as there are so many things to observe and note. The beginning yogī is likely to miss several things, which he should note, but he should resolve to note all. He cannot of course help it if he overlooks and misses some, but as his samādhi (concentration) becomes strong, he will be able to note closely all these happenings.

Well, I have mentioned so many things for the yogī to note. But to summarize, there are only a few things to note. When walking fast, note as 'right step', left step', and as 'raising, dropping' when walking slowly. When sitting quietly, just note the rising and falling of the abdomen. Note the same when you are lying, if there is nothing particular to note. While noting thus and if the mind wanders, note the acts of consciousness that arise. Then back to the rising and falling of the abdomen. Note also the sensations of stiffness, pain and ache, and itchiness as they arise. Then back to the rising and falling of the abdomen. Note also, as they arise, the bending and stretching and moving of the limbs, bending and raising of the head, swaying and straightening of the body. Then back to the rising and falling of the abdomen.

As the yogī goes on noting thus, he will be able to note more and more of these happenings. In the beginning, as his mind wanders here and there, the yogī may miss noting many things. But he should not be disheartened. Every beginner in meditation encounters the same difficulty, but as he becomes more practiced, he becomes aware of every act of mind-wandering till eventually the mind does not wander any more. The mind is then riveted on the object of its attention, the act of mindfulness becoming almost simultaneous with the object of its attention such as the rising and falling of the abdomen. (In other words the rising of the abdomen becomes concurrent with the act of noting it, and similarly with the falling of the abdomen.)

The physical object of attention and the mental act of noting are occurring as a pair. There is in this occurrence no person or individual involved, only this physical object of attention and the mental act of noting occurring as a pair. The yogī will in time actually and personally experience these occurrences. While noting the rising and falling of the abdomen he will come to distinguish the rising of the abdomen as physical phenomenon and the mental act of noting of it as psychical phenomenon; similarly with the falling of the abdomen, thus the yogī will distinctly come to realize the simultaneous occurrence in pair of these psycho-physical phenomena.

Thus, with every act of noting, the yogī will come to know for himself clearly that there are only this material quality which is the object of awareness or attention and the mental quality that makes a note of it. This discriminating knowledge is called nāmarūpa-pariccheda-ñāna, the beginning of the Vipassanā-ñāna. It is important to gain this knowledge correctly. This will be succeeded, as the yogī goes on, by the knowledge that distinguishes between the cause and its effect, which knowledge is called paccayapariggaha-ñāna.

As the yogī goes on noting, he will see for himself that what arises passes away after a short while. Ordinary people assume that both the material and mental phenomena go on lasting throughout life, that is, from youth to adulthood. In fact, that is not so. There is no phenomenon that lasts forever. All phenomena arise and pass away so rapidly that they do not last even for the twinkling of an eye. The yogī will come to know this for himself as he goes on noting. He will then become convinced of the impermanency of all such phenomena. Such conviction is called aniccānupassanā-ñāna.

This knowledge will be succeeded by dukkhānupassana-ñāna, which realizes that all this impermanency is suffering. The yogī is also likely to encounter all kinds of hardship in his body, which is just an aggregate of sufferings. This is also dukkhānupassanā-ñāna. Next, the yogī will become convinced that all these psycho-physical phenomena are occurring of their own accord, following nobody's will and subject to nobody's control. They constitute no individual

or ego-entity. This realization is anattanupassana-ñāṇa.

When, as he goes on meditating, the yogī comes to realize firmly that all these phenomena are *anicca*, dukkha and anatta, he will attain Nibbāna. All the former Buddha, Arahats and Aryas realized Nibbāna following this very path. All meditating yogī's should recognize that they themselves are now on this sati-patthāna path, in fulfillment of their wish for attainment of magga-ñāṇa (knowledge of the path), phala-ñāṇa (knowledge of the fruition of the path) and Nibbāna-dhamma, and following the ripening of their parami (perfection of virtue). They should feel glad at this and at the prospect of experiencing the noble kind of samādhi (tranquillity of mind brought about by concentration) and ñāṇa (supramundane knowledge or wisdom) experienced by the Buddhas, Arahats and Aryas and which they themselves have never experienced before.

It will not be long before they will experience for themselves the magga-ñāṇa, phala-ñāṇa and Nibbāna-dhamma experienced by the Buddha's, Arahats, and Aryas. As a matter of fact, these may be experienced in the space of a month or of twenty or fifteen days of their meditational practice. Those whose parami is exceptional may experience these dhammas even with in seven days.

The yogī should therefore rest content in the faith that he will attain these dhammas in the time specified above, that he will be freed of sakkaya-ditthi (ego-belief) and vicikiccha (doubt or uncertainty)and saved from the danger of rebirth in the nether worlds. He should go on with his meditational practice in this faith.

May you all be able to practise meditation well and quickly attain that Nibbāna which the Buddhas, Arahats and Āryas have experienced!

Sadhu (well done)!

Sadhu! Sadhu!!

## ध्यान जाँचको महत्त्व

- भिक्षु बोधिज्ञान 'सद्गुरुम्मकोविद'

विश्व शान्ति विहार

ध्यान शिविरमा गइसकेपछि योगीहरूले कसरी, कुन रूपले अभ्यास गरिराखेका छन् ? योगीहरूले निर्देशन अनुरूप गर्नसकेका छन् कि छैनन् ? अभ्यासका ऋममा उनीहरूलाई कठिनाईहरू आइराखेका छन् कि छैनन् ? योगीहरूले प्रगति तथा सन्तोषको महशुस हुने गरी अभ्यास गर्न सकिरहेका छन् कि छैनन् ? भन्ने कुरा बुझनको लागि गुरुहरूले ध्यान शिविरमा बसिरहेका योगीहरूलाई ध्यान जाँच लिने गर्छन् ।

नयाँ योगीहरू शुरु शुरूमा शिविरमा बस्दा निर्देशन सुनेको भएतापनि कुन विषयवस्तु हेर्ने ? के मा मन लगाउने भन्ने नै अन्योलमा परिराखेका हुनसक्छन् । ध्यान जाँचको बेला योगीले व्यक्त गरेका अनुभवबाट अनुभवी गुरुले फलाना योगीहरू निर्देशन अनुरूप अभ्यास गर्न सकिरहेकाछन्, फलाना योगीहरूले भाविता गर्न सकिराखेका छैनन् भनेर थाहा पाउनु भई योगीको ध्यान प्रगति हुने किसिमले थप मार्गनिर्देशन गर्नुहुन्छ । जुन निर्देशन अनुसार काम गर्दा योगीले आरूनो अभ्यासमा प्रगति तथा सन्तोषको अनुभव गर्छ ।

ध्यान अभ्यास गरिरहेका योगीहरू ध्यान गुरुहरूहाँ ध्यान जाँच (अन्तर्वार्ता) दिन जाँदा \_\_ के के कुरा भन्ने हो ? कहाँबाट कुरा शुरु गर्ने ? केही अनुभव नै गर्नसकेको छैन, खोइ के भन्ने हो ? यसरी भन्यो भने गुरुले गाली दिएर ल्याउने हो कि ? आज त ध्यान जाँच दिएर आइसकेअब भोलि के के भन्ने ? जस्तो खुल्दुली, कल्पनाहरू योगीहरूलाई भईरहेका हुनसक्छन् ।

आफूले राम्ररी भाविता गर्न जानी धेरै अनुभवहरू भईरहेको अवस्थामा ध्यान जाँचको लागि दिईराखेको १० मिनेटको समय नपुग्ने जस्तो हुनसक्छ । तरपनि अरु योगीहरूको समयलाई पनि ख्याल गरेर मुख्य मुख्य कुरालाई भनेर आउनुपर्ने हुन्छ । कुनै दिन कुनै बेला राम्ररी भाविता गर्न सकेर नयाँ अनुभवहरू बढुल्न पाएको हुन्छ । एकपटक राम्रो ध्यानको अनुभव भएपछि त्यस्तै राम्रै हेर्न सकेर आफूमा प्रगति तथा सन्तोषको चाहना हुनु स्वाभाविकै हो । त्यस्तै राम्ररी ध्यान अरु समयमा बस्दा पनि अनुभव भए हुन्थ्यो भनी चाहना हुन्छन् तुरन्तै योगीहरूमा । पछि पछि पनि यस्तै होस् । त्यो पनि एउटा थाहा नपाउने गरी उत्पन्न भएको लोभ, तृष्णा नै हो । आफूले भने जस्तो कहाँ हुन्छ र ? त्यसरी इच्छा कामना गर्ने बित्तिकै मन चञ्चल हुन्छ र पहिले जस्तो हेर्न सक्दैन र त्यस्तो अवस्थामा ध्यान बिग्रियो भनेर फेरी असन्तोष, निरास हुन्छ तथा दोष उत्पन्न हुन शुरु हुन्छ । त्यसैले जे उत्पन्न हुन्छ त्यसैलाई हेर्नेछु भनी उत्पन्न विषयवस्तुलाई वीर्य, स्मृति लगाएर हेरेको अवस्थामा त्यसमा भईरहेको गतिविधि, परिवर्तनलाई हेर्न सकिने हुन्छ र जे अनुभव भयो, देख्यो ध्यान जाँचको बेलामा पनि त्यही व्यक्त गर्ने हो । लुम्बिनी पण्डिताराममा २०६१ सालमा वर्षावास ध्यान शिविरमा जाँदा जर्मन सयादो ऊ. विवेकानन्द भन्तेले ध्यान जाँच लिने क्रममा ‘खुल्ला ठाउँमा बसेर आकासमा हेर्दा के देखिन्छ ? आकास सफा देखिन्छ भने, सफा देखियो । बादल लागिरहेछ भने बादल लागिरहेछ भने जस्तै योगीले ध्यान अनुभव बताउनु पर्छ’ भनी सिकाउनु भयो ।

ध्यान बस्दाबस्दै वा अरु समयमा पनि योगीहरूमा ध्यान जाँचमा यो भन्छु, यसरी भन्छु भनी ध्यान जाँच दिईरहेको कल्पना आइरहेको हुनसक्छ । भन नयाँ विशेष अनुभवहरू हुने अवस्थामा नौलो अनुभव ध्यान जाँच दिने बेलासम्म सम्भिरहने हो कि होइन भनेर पनि चिन्ता उब्जेर आएको हुनसक्छ । त्यस्तो चिन्तना कल्पना बढी आएर वर्तमान अवस्थामा भाविता गर्नुपर्ने जे विषयवस्तु हो, त्यो हेर्ने सक्दैन ।

ध्यान जाँच दिने समय नजिकै आइसकेको हुन्छ, तर आफूमा अनुभव भन्ने केही छैन, हिजो अस्ति जस्तै मात्र भाविता गर्न सकेको, विशेष नौलो कुरा भन्ने केही छैन, जहिले पनि त्यही कुरा मात्र भन्छ यो योगी त भनेर गुरुले भन्नुहुन्छ कि ? भन्ने विचारले पनि ठाड़ लिइरहेको हुनसक्छ । यस्तो कल्पनाहरूले योगीहरूलाई कहिलेकाहिं निरास र हतास पनि पारिदिने हुन्छन् । बसेर वा चक्रमण ध्यान गरिरहँदा र अरु समयमा पनि ध्यान जाँच दिइरहेको चिन्तना, कल्पना, दृष्टि देखिन आयो भने “चिन्तना आइरहेछ, देखिरहेछ” भनी भाविता गरी वर्तमान अवस्थाको विषयवस्तुलाई नै प्राथमिकता दिएर जानुपर्ने हुन्छ । कोशिस गरेपनि नौलो अनुभव नभएर हिजो अस्ति जस्तै मात्र थाहा पाएकोछु, विशेष नौलो कुरा अनुभव गर्न सकेको छैन भनेर कल्पना, चिन्तना गरी सोचिरहँदा ध्यानमा प्रगतिको महशुस नहुने भएकोले विज्ञोत सयादोले “ध्यान जाँचको ऋममा हिजो अस्ति अनुभव भएको र पहिला देखेको हिजो अस्तिनै हराएर गइसक्यो, आज देखेको र अनुभव भएको अर्को हो, त्यही हैन भन्ने कुरा मनमा लिनुपर्छ र जे अनुभव भएको हो त्यसलाई भन्नुपर्छ” भनेर निर्देशन दिनुभयो ।

### ध्यान जाँचको महत्त्व तथा फाईदा :

ध्यान जाँच दिनु पर्दैन भने जाँच दिनु पर्ने होइन, गुरुहरूले सोध्ने होइन भनेर उद्योग कोशिस गर्न मन नलाग्नेभाव उत्पन्न हुनसक्छ । केही न केही स्वभाव लक्षणलाई देखेछु भन्ने मनमा लिन नसकदा उद्योग कोशिस गर्न मन नलाग्ने, जागरूक हुन नसक्ने आलस्यभाव उब्जिएर आउने हुन्छ । जब आलस्यभाव उत्पन्न हुन्छ त विषयवस्तुमा लक्ष्य राख्ने, वितर्क मानसिक शक्ति विकास गर्न सकिदैन । त्यसरी वितर्क मानसिक शक्ति नहुने बित्तिकै विषयवस्तुमा ठयाकक चित्त राख्न सक्दैन । स्मृति नभएपछि समाधिको विकास हुन पाउँदैन र मन चञ्चल हुन्छ । मन चञ्चल भएपछि ध्यानशिविरमा गाहो महशुस हुन्छ । जतिबेला ध्यान जाँच दिनुपर्छ भन्ने मनमा आउँछ राम्ररी नै दिने कोशिस गर्नेछ । २०/३०

मिनेटजति बसेतापनि निर्देशन अनुसार उद्योग गरेर वर्तमान समयमा उत्पन्न विषयवस्तुलाई जतिसक्यो नजिकै बसेर हेच्छु भनी मनमा दृढ संकल्प राखेर मन लगाएर हेरेको खण्डमा चित्त विषयवस्तुमा पर्छ । स्मृति भएपछि मन एकाग्र हुन्छ । एकाग्रता भएपछि चित्त शान्त हुन्छ । विषयवस्तुको स्वभाव धर्मलाई केही न केही रूपमा जानेकै हुन्छ । र अभ्यासमा मन लगाउने हुन्छ । जे पनि स्मृतिपूर्वक नै गर्नेछु भनी मनमा संकल्प राखेर अगाडी बढ्ने हुन्छ । शुरुमा राम्ररी हेर्न नसकेको अवस्थामा विषयवस्तुको स्वभावलाई जानेको हुँदैन । त्यसलाई जान्ने छु, केही रूपमा भएपनि बुझ्ने छु भनी कोशिस गरेमा योगीहरूमा जान्ने, बुझ्ने क्षमता विकास भएर आउने हुन्छ ।

### अनाथपिण्डिकको छोरो कालको नमूना :

विहारमा गएर उपोसथशील पालन गरेर आएको आरूनो छोरो काललाई भोलिप्ल्ट "तिमी विहारमा गई उपदेश सुनेर सानो उपदेश मलाई पनि सुनाउन आयो भने फेरी एक हजार कार्षापण दिन्छु" भन्ने बुबाको कुरा सुनेर पैसा पाउने लोभले विहारमा गएर उपदेश सुन्न गयो कालकुमार । घरमा तुरन्तै फर्की बुबालाई उपदेश सुनाई पैसा लिनेछु भनी उद्देश्य राखेर उपदेश सुनिराख्यो एक छेउमा बसेर । भगवान् बुद्धले उसको मनसाय बुझ्नुभई कालले चाँडै सम्फन नसक्ने गरी धर्मदेशना गर्नुभयो । मैले बुबालाई के उपदेश सुनाउनु पर्ला भनेर उपदेशलाई सम्फन कोशिस गन्यो । धेरै बेरसम्म उपदेश सुनिरहेतापनि यो उपदेशको ढुक्रा भएपनि सुनाउनु पर्ला कि जस्तो लाग्ने केही पनि सम्फन सकेन । केही सम्फेन भने बुबालाई के उपदेश सुनाउने ? केही सुनाउन सकेन भने पैसा पनि पाउँदिन र म यहाँ आएको समय व्यर्थमा नै जाने हुन्छ । पैसामा बढी लोभ लागेर मन चञ्चल भएकोले उपदेश सम्फन नसकेको होला । भएन उपदेश सम्फिने गरी बढी मन लगाउनु पन्यो भनेर एकचित्त लगाएर उपदेश सुन्दासुन्दै कालले १००० कार्षापण त के विश्व

सम्राट्, चक्रवर्ती राजा, स्वर्ग तथा सम्पूर्ण लोकको अधिपति हुने सम्पत्तिसित दाँज्ञै नसकिने धर्म सम्पत्ति (श्रोतापत्ति मार्गफल) लाभ गन्यो ।

(धम्मपद -१७८ को कथावस्तु)

हामीहरूको दैनिक जीवनमा विभिन्न किसिमका गतिविधिहरू भइरहेका हुन्छन् । आफू वा कसैले गरेको केही सानो कुरा वा कही घटेको सानो घटना पनि मनमा सम्फनाको रूपमा धुमिरहेको हुन्छ । क्लेशलाई कम गर्न भनी ध्यान अभ्यास गरिरहेता पनि आफूहरूले पहिले गरेर आएका गल्तीहरूलाई सम्फन पुगेर दुःखित तथा निरासभाव आउनसक्छन् । यस्तो यस्तो कुरा सम्फेर विषयवस्तुमा मन लगाउन नै सकेको छैन भन्ने स्पष्ट कुरा इमान्दारिकासाथ ध्यानगुरु वा ध्यान अभ्यास भएका साथीहरूलाई भन्ने अवस्थामा अनुभवी र अध्ययन भएका गुरुहरू र साथीहरूबाट “बितेको समयमा जुन काम भईसक्यो घटना घटिसक्यो, त्यसलाई सम्फेर पश्चाताप मानेर मात्र केही फाईदा हुनेछैन, जुन काम गर्दा अशान्त भएको हो त्यसलाई जानेर पछि त्यस्तो गलती नहोस् भनेर सचेत हुनुपर्छ । भविष्यमा यस्तोउस्तो गर्नेछु भनी जुन चिन्तन मनन हो, अभ्यास गरिराखेको समयमा गर्न सक्दैन । त्यसैले पुरानो कामलाई पनि नसम्भी, भविष्यको योजनालाई पनि विचार नगरी वर्तमानमा प्रत्येकक्षणमा जुन भईरहेको विषयवस्तु छ, त्यसमा पूरा ध्यान लगाउने छु भनी लाग, बिस्तारै राम्रो भएर आउँछ, प्रगति हुन्छ” भन्ने गुरुहरूबाट प्रेरणाको कुरा सुन्न पाएर मन हलुगो भई स्फूर्ति तथा प्रोत्साहन मिलेको हुन्छ । ध्यान निर्देशन तथा ध्यानजाँच निर्देशन अनुरूप योगीहरूले लगनशीलताका साथ सही तरीकाले अभ्यास गरिराखेका छन् भने ध्यानगुरुहरूले योगीहरूलाई विपस्सना ज्ञान वृद्धि गर्नको लागि जहिले पनि सहयोग गरिराखेका हुन्छन् ।

### तम्बदाठिक चोरघाटकको घटना :

आफ्नो जीवनको ५५ वर्षसम्म चोरहरूलाई मारेर पर्याप्त बलशक्ति नभएपछि सो जिम्मेवारीबाट मुक्त भएको दिनमा नै तम्बदाठिकले सारिपुत्र भन्तेलाई क्षीर भोजन दान गर्ने सौभाग्य पाएको थियो । भुक्तानुमोदनको ऋममा सारिपुत्र भन्तेको उपदेश सुन्दासुन्दै तम्बदाठिकले चोरहरूलाई मारेर आएको दृष्ट्य देखेर तथा चोरहरूको चित्कार सुनेर मैले त टूलै पाप गर्न पुगे भनेर पश्चाताप मानेर उपदेशमा मन लगाउन सकेन । धर्मसेनापति सारिपुत्र महास्थविरले उसको चञ्चलता बुझी “के तिमीले त्यसरी मारेर आएको तिम्रो आरूनो खुशीले हो त?” भनी प्रश्न गर्नुहुँदा मूढ स्वभावको उसले “सो काम मलाई सरकारले गर्न लगायो मेरो इच्छाले होइन । मेरो इच्छाले नभएकोले त्यस काममा मलाई दोष छैन कि” भनी आपूर्लाई केही रूपमा सान्त्वना दियो । मन चञ्चल नभई केही शान्त भइराखेको समयमा सारिपुत्र भन्तेले उपदेशलाई अगाडी बढाउँदै लग्नु हुँदा उसले श्रोतापति मार्गफलको नजिक रहेको अनुलोम विपश्यना ज्ञान लाभ गरे । मनमा सुख शान्ति मिल्ने धर्मको सार्थक पद केही क्षणमात्र सुनी उक्त विपश्यना ज्ञान लाभ गरेको केही समयपछि मृत्यु हुन पुगेका तम्बदाठिक चोरघाटक अपाय दुर्गतिमा पतन हुन नपरी तुसिता देवलोकमा उत्पन्न हुन पुगे ।

(धम्मपद -१०० को कथावस्तु)

अस्तु

## ध्यान अभ्यास र अनुभव प्रस्तुत गर्ने तरीका<sup>३</sup>

पण्डिताराम आरण्यक ध्यानकेन्द्रको शिविरको बस्न आएका बिदेशी योगीहरूलाई ध्यान अन्तर्वार्ता कसरी दिनुपर्छ भन्ने बारेमा निर्देशन दिइराखेको पुस्तिका अनुरूप ध्यान जाँच दिन सक्यो भने योगीहरूलाई आरुना ध्यान अनुभव प्रस्तुत गर्न सजिलो हुन्छ ।

- (क) विषयवस्तु आरम्भण उत्पन्न हुने बित्तिकै (मनलाई तुरन्त त्यतातिर पठाउनु पर्छ) विषयवस्तु-आरम्भण र भाविता गरिरहेको चित्त प्रत्यक्ष आमुन्ने सामुन्ने भयो कि भएन ?
- (ख) कसरी भाविता गन्यो ?
- (ग) भाविता गर्नसक्यो भने के देख्यो के अनुभव भयो ? (त्यसको स्वभाव धर्म)

नमूना -

- (क) पेट फुलिरहेकोछ भनेर थाहा पाएँ ।
- (ख) फुलिरहेकोछ भनेर भाविता गरेर र कसिएकोछ, कडा भझरहेछ भनेर थाहा पाएँ ।
- (ग) सुकिरहेकोछ भनेर भाविता गरेर र हलुका नरम भझरहेकोछ भनेर थाहा पाएँ ।

पेट फुलिरहेकोछ सुकिरहेकोछ भन्ने मूल विषयवस्तु र चंक्रमण ध्यानको मुख्य विषयवस्तु-आरम्भणलाई भाविता गर्दा जानेको अनुभव भएकोलाई स्पष्ट, सजिलो साधारण भाषामा मुख्य कुरालाई प्रस्तुत गर्नुपर्छ । त्यसपछि मात्र अरु विषयवस्तु-आरम्भण (Secondary object) लाई भन्नुपर्छ ।

<sup>३</sup>Korean Bhikkhu Sangharakkhita (edit): (4) guidelines for reporting ; Panditarama Hse Main Gone, Forest Center-Daily Schedule for Meditation, Rules and Chanting for Foreign Yogis;- Myanmar; 2008:page 6-8

## अर विषयवस्तु-आरम्भण (Secondary object )

- (क) शारीरिक संवेदना - दुखेको, चिलाएको आदि
- (ख) कल्पना - विचार, योजना, सम्फना आदि
- (ग) मानसिक अवस्था - रिस, घमण्ड, सुख आदि

**शारीरिक संवेदना.. दुखेको, चिलाएको आदिलाई भाविता गर्ने र अनुभव प्रस्तुत गर्ने तरीका**

- (क) उत्पन्न विषयवस्तु (नमूनाको लागि - धुँडा दुखेर आएको)
- (ख) के गन्यो, कसरी भाविता गन्यो ? (मेलै दुख्यो दुख्यो भनेर भाविता गरे)
- (ग) के थाहापायो ? (चक्कुले घोचेको जस्तो अनुभव भयो)
- (घ) विषयवस्तु के भएर गयो ? (चक्कुले घोचेको जस्तो पछि कडा भएर गयो )
- (ङ.) त्यसपछि के गन्यो ? (कडा भइरहेछ, कडा भइरहेछ भनेर भाविता गरे )

फेरी फर्केर,

- (ग) के थाहापायो ? (कडापन विस्तारै कम भएर गएको अनुभव भयो)
- (घ) विषयवस्तु के भएर गयो ? (कडापन विस्तारै कम भएर बिल्कुल हराएर गयो)
- (ङ.) त्यसपछि के गन्यो ? (त्यसपछि मुख्य विषयवस्तु-आरम्भणलाई भाविता गरे)

कल्पनालाई ध्यान जाँच दिदा . विचार, योजना, सम्फना आदि विषयवस्तुलाई नभनीकन कसरी भाविता गरे भन्नुपर्छ ।

**नमूनाको लागि ..**

विचार आयो विचार आयो वा सम्फिरहेछु भनी भाविता गरे त्यसपछि विषयवस्तु के भएर गयो ?

मानसिक अवस्थालाई रिपोर्ट दिदा के अनुभव भयो भनी नभनीकन सुख, दुःख आदिलाई भाविता गरे भनी भनेर ।

नमूनाको लागि ..

रिस उठेको, नरमाइलो लागेको, निरास भएको आदिलाई भाविता गरे । भाविता गर्दागर्दे के भएर गयो ? त्यसलाई भन्नुपर्छ ।

योगीले ६ द्वारहरू ( हेर्ने, सुन्ने, सुँधने, स्वाद लिने, छुने र विचार कल्पना गर्ने) मा उत्पन्न भइरहेको संवेदना, विषयवस्तु आरम्मणलाई भाविता गर्दा बलियो उत्साह प्रयोग गर्नुपर्छ ।

सही ध्यानजाँचको नमूना

फुलिरहेको अवस्थामा फुलिरहेछ भनेर भाविता गरे र कसिएको तथा गहोपनको अनुभव गरे । त्यसपछि सुकिरहेको बेला सुकिरहेछ भनेर भाविता गरे तर स्पष्ट अनुभव भएन । त्यसपछि मन बाहिर गयो । मन बाहिर गयो . . मन बाहिर गयो भनेर भाविता गरे र विचार कल्पनाहरू शान्त भयो । त्यसपछि तत्काल फुलिरहेको सुकिरहेकोलाई भाविता गरे । त्यसरी भाविता गरिरहेको समयमा दुखाई उत्पन्न भयो । त्यसलाई दुख्यो दुख्यो भनेर भाविता गरे त्यो भन तीब्ररूपले बढेर आयो र काँप्ने शुरू भयो । त्यसलाई पनि काँपिरहेछ, काँपिरहेछ भनेर भाविता गरे त्यो विस्तारै घट्दै गयो र अन्तमा पूरै हटेर गयो । त्यसपछि फेरी पेट फुलिरहेछ सुकिरहेछ भनेर भाविता गर्न लागे । त्यसरी भाविता गरिरहँदा केही आवाज आयो त्यसलाई सुनिरहेछु सुनिरहेछु भनेर भाविता गरे तर तुरन्तै अनुहारमा चिलाएर आयो । त्यसलाई चिलाइरहेछ चिलाइरहेछ भनेर भाविता गरे । त्यसरी भाविता गरेको केही क्षण पश्चात नै चिलाएको हराएर गयो र फेरी मुख्य विषयवस्तु आरम्मणमा ने फर्केर भाविता गरे ।

## REMINDER TO YOGIS ABOUT REPORTING

### **What to report:**

Choose one sitting (1hour or longer) and one walking (at least 45 min.) From the last 24 hours.

(Why ? Because fresh experiences are the most useful to the teacher.)

### ***Choose your best sitting and walking.***

Describe just what you have seen most clearly. Why? Because clear experiences give the teacher the information needed to guide your practice. Say how long the sitting/walking was.

### **A report about sitting should always include:**

- 1) A clear, simple description of the **primary object**. Say how long you can observe the primary object before the mind wanders.
- 2) **Thinking:** 1. How soon can you note thoughts ?  
2. What happens to the thought when you note it ?  
3. What do you do next ?
- 3) **Wandering mind:** This is when the mind leaves the primary object but is not thinking yet.

Report processes 1,2,3 as for thinking. Also describe any prominent mind states (greed, joy, and so on). How do you note them and what happens ? What do you observe ?

- 4) **Pain**, or if you do not experience pain, then describe any other feeling you may have such as stiffness.

For **walking meditation**, please say how long you walked for and describe one lifting, one moving and one placing which you saw clearly.

**General activities:** You may also speak about your awareness of general activities if time permit.

**REMEMBER:** For any object please **ALWAYS** say:

- 1) What the object was ?
- 2) How you noted ? know it and,
- 3) What happened to the object ?

Please consolidate your report by combining similar experiences into one or two observations.

(This means, if you are reporting about similar experiences, please combine them into a single remark. This will make your report shorter and easy to understand.)

To save time please go/come in and sit down if there is only one yogi in the room. One interview is 10 minutes long, as followed: about 2 ½ minutes for yogi to report, about 2 ½ minutes for Sayadaw to give instructions, and about 5 minutes for translation. **Therefore please keep your report concise and simple.**

(From: Notice to Yogis in Panditarama Forest Meditation Center, Bago, Myanmar)

# चतुरारक्षा आदि अनुसन्मृति भावनाको

## अभ्यास (संक्षिप्तमा)

- भिक्षु बोधिज्ञान 'सद्गुरुम्मकोविद'

विश्व शान्ति विहार

हामीहरू विभिन्न कार्यक्रममा सहभागी हुँदा कहिलेकाही कुर्नुपर्ने हुनसक्छ । एकैछिन कुर्नु पर्दा पनि उकुसमुकुस तथा गाहो अनुभूति हुनसक्छ । आरुनो भूमिका भए त यो यो बोल्ने छु भनेर विचार चिन्तना गरिरहन्छौं होला तर आफूहरू उपस्थित भएर सुन्ने श्रोतावर्गको रूपमा मात्र जाने अवस्थामा कुरा सुन्ने नै बढी हुन्छ । कुनै बेला एक वक्ताले बोलिसकेपछि अर्को वक्ताले बोल्नु अघि केही समय ग्याप हुनसक्छ ।

त्यस्तै बैंक, टेलिफोन, बिजुली अड्डा, खानेपानी शाखा, कुनै कार्यालयमा रजिस्ट्री दर्ता, निवेदन दर्ता गराउन जाँदा कुनै बेला कम समय कुनै बेला लामो समय लाइनमा उभिनु पर्ने हुनसक्छ । त्यस्तो फुर्सत पाइरहेको समयमा आफूहरू जुन स्थितिमा छ, त्यसलाई होश राख्नसकेको अवस्थामा कुशल पुण्य सहित समय सदुपयोग गर्न सकिरहेका हुन्छौं ।

बुद्धपूजामा पहिला पुगिरहँदा, उपोसथको दिनमा शील दिनको लागि श्रद्धेय गुरुवर भन्तेहरू नपुगुञ्जेल, भोजन जलपानको समयमा साथीहरू नबसुन्जेलसम्म, परित्राण पाठको लागि दाताहरू नआउन्जेल, वा कुनै काम गरिसकेपछि कुनै काम गर्नु अघि कक्षा वा धम्महल वा कुनै ठाउँमा बसेर कुरिरहेको अलिकति फुर्सतको समयमा पनि पेट फुलेको सुकेको वा बसिरहेको छोइरहेको वा श्वास भित्र आएको बाहिर गएकोमा स्मृति राख्ने आनापान वा आफूले अभ्यास गरिरहेको कुनै पनि ध्यान विधिलाई प्रयोग गरी उत्पन्न विषयवस्तुलाई हेर्ने कोशिसमा लागिरहनु

पर्दछ । अनुकूल अवस्थामा चंक्रमण वा अध्ययन गरेर सदुपयोग गर्न सकिन्छ । कहिलेकाहि चतुरारक्षा भावना गरेर पनि मनलाई एकाग्र गर्न सकिन्छ ।

उद्योग कोशिस गरेतापनि काय, वेदना, चित्त र धर्म भनिने स्मृतिप्रस्थान विपश्यनाको विषयवस्तु आरम्भणमा मन एकाग्र गर्न धेरै नै गाहो भइरहेमा चतुरारक्षा भावनाले मनलाई शान्तदान्त रूपमा राख्न धेरै सहयोग पुऱ्याउँछ । बरु चतुरारक्षा भावना गर्दागर्दै मन शान्त भएको अवस्थामा मुख्य विषयवस्तु हेर्नको लागि मनलाई अग्रसर गरिरहनुपर्छ । समथ वा विपश्यना कुनै माध्यमले विषयवस्तुमा मन एकाग्र गर्न सके अकुशल विचार नआई मन पवित्र निर्मल भइरहेको हुन्छ । महोपकारक पण्डिताराम सयादोले ध्यान शिविर संचालनको ऋममा योगीहरूलाई दिनमा ५ मिनेट चतुरारक्षा भावना गर्न प्रेरणात्मक उपदेश दिइराख्नु भएको पाउँछौ ।  
(विस्तृतमा परित्राणमा बुद्धानुस्सति, मेत्तानुस्सति, असुभानुस्सति, मरणानुस्सति लाई आधार लिन सकिन्छ ।)

### १) त्रिरत्न गुण अनुस्मरण-

(चतुरारक्ष भावनामा बुद्धानुस्सति मात्र रहेपनि धर्म र संघ गुण अनुस्मरणको महत्त्व)

भगवान् बुद्धले देशना गर्नुभएको धर्म आचरण गरेमात्र आफूले अभ्यास गरिरहेको सतिपट्टान धर्ममा श्रद्धा उत्पन्न हुने हुन्छ र धर्मलाई बताउनु भएका भगवान् बुद्धप्रति श्रद्धाभाव उत्पन्न भएर आउँछ । र भगवान् बुद्धप्रति श्रद्धाभाव उत्पन्न भएपछि उहाँले देशना गर्नुभएको उपदेश सुनेर पढेर तदअनुरूप आचरण गर्न अझ बढी मन लाग्ने हुन्छ ।

भगवान् बुद्धले देशना गर्नुभएको उपदेश अनुरूप आचरण गरेर राम्रो स्थितिमा (आर्यमार्गफलज्ञानमा) पुगेका व्यक्तिहरूलाई सम्फेर यदि आफूले पनि धर्माचरण गरे आफू पनि राम्रो स्थितिमा पुग्न सक्ने क्षमता बारे आफूलाई विश्वास गर्न सकिने हुन्छ ।)

### क) बुद्धानुस्सति

भगवान् बुद्ध राग, द्वेष मोह आदि क्लेशहरू वासना सहित निर्मूल गरिसक्नु भएको अरहत् सम्यक्‌सम्बुद्ध हुनुहुन्छ । उहाँ मनुष्य देव ब्रह्मादिहरूले गरिने पूजा सत्कार सन्मान आदर गौरवलाई ग्रहण गर्न योग्य अरहत् सम्यक्‌सम्बुद्ध हुनुहुन्छ । उहाँ विद्याचरण आदि अनन्त गुणले सम्पन्न अरहत् सम्यक्‌सम्बुद्ध हुनुहुन्छ । (इतिपि सो भगवा अरह—आदि बुद्ध गुण पनि सम्फन सकिन्छ )

### ख) धम्मानुस्सति

भगवान् बुद्धद्वारा राम्ररी देशित धर्म हो, अहिलेको अहिलेनै प्रतिफल दिने धर्म हो । ३७ प्रकारका बोधिपाक्षिय धर्म निर्वाणतिर पुच्याइदिने धर्म हो । स्वाक्खातो भगवता धम्मो, सन्दिङ्गिको —आदि गुणले सम्पन्न धर्म हो ।

### ग) संघानुस्सति

भगवान् बुद्धका श्रावक संघ राम्रो आचरणले युक्त हुनुहुन्छ, अनुत्तर पुण्यक्षेत्र समान हुनुहुन्छ आदि सुप्पटिपन्नो भगवतो सावक संघो—आदि गुणले सम्पन्न हुनुहुन्छ ।

धम्मपदका गाथाहरू ५८,५९, बुद्ध वर्ग, २९६, २९७, २९८, रतन सुत्त, धजगग सुत्त ( त किस्स हेतु, तथागतो हि भिक्खवे अरहं सम्मासम्बुद्धो वीतरागो वीतदोसो, वीतमोहो अभीरु अछम्भी अनुत्रासी अपलायी ), जयमंगल गाथा, श्रद्धालु, उद्योगी, स्मृतिवान, समाहित, प्रज्ञावान् व्यक्तिले बस्दा, सुत्दा, हिड्दा, उभिदा, काम गर्दा, छोराछोरीसंग बस्दा पनि बुद्ध, धर्म, संघ, त्याग, शील, देवता यी ६ अनुस्मृतिको भाविता गर्नु भनी महानाम शाक्यलाई दिनु भएको उपदेश (महानाम सुत्त, सम्यक्‌सम्बुद्ध—पेज ११२), विशुद्धिमार्ग, ६ अनुस्मृति निर्देश, पेज— १६३ देखि १८५ हरुबाट पनि त्रिरत्नको गुण र महत्व थाहा पाउन सकिन्छ ।

## २) मेत्तानुस्तति

आफूले कसैप्रति शरीर, वचन, मनले गल्ती गरेको छ भने क्षमा चाहन्छु र भविष्यमा सतर्क भएर अकुशलबाट टाढा रही कुशल कर्ममा मन लगाउने छु भनेर दृढता बढाउने ।

कसैले शरीर, वचन, मनले आफूप्रति कुनै अपराध तथा गल्ती गरेको छ भने मेलै क्षमा दिइरहेको छु भनेर करूणा चित्तलाई वृद्धि गर्ने । (मैत्रीभावना गर्नु अघि)<sup>४</sup>

(आफूमा पहिला सहनशक्ति कमजोर भएर आफूलाई र अख्लाई पनि हानी पुग्ने किसिमले व्यवहार भएकोलाई मूल्यांकन गर्नुकोसाथै सहनशीलताको महत्व बुझी) (अकुशल कर्मबाट अलग हुनुकोसाथै कुशल धर्म सम्पादन गरेको अवस्थामा मात्र मैत्रीकामना गरेजस्तो सुख शान्तिको वातावरण तयार भएर आउँछ ।)

- क) (आफूलाई सम्फेर) म क्लेश शत्रुभय, अकुशल शत्रुभय तथा पुद्गल शत्रुभय नभएको होऊँ । बिघ्नबाधा नभएको होऊँ । निरोगी होऊँ । सुखी होऊँ । निर्दोषपूर्वक निर्बिघ्नरूपले जीवनयापन गर्न सकुं ।<sup>५</sup>
- ख) अनन्त गुणवान् आभाबुबा सहित परिवारका सबै सदस्यहरू
- ग) अनन्त गुणवान् श्रद्धेय गुरुवर भन्ते सहित विहार परिवार (सबै भन्ते, श्रामणेर, अनागारिका, चतुप्रत्यय दाताहरू), सहयोगी मित्रहरू
- घ) ३१ भूवनका सत्त्व प्राणीहरू सबै क्लेश शत्रु, अकुशल शत्रुभय तथा पुद्गल शत्रुभय नभएका होऊन् । बिघ्नबाधा नभएका होऊन् । निरोगी होऊन् । सुखी होऊन् । निर्दोषपूर्वक, निर्बिघ्नरूपले सबैले आ-आरुनो जीवनयापन गर्न सकून् ।

<sup>४</sup> Ven. U Silananda, Meditation Instructions - For Loving-kindness Meditation and Vipassana Meditation BuddhaSasana [Home Page](#)

<sup>५</sup> सयादो ऊ पण्डिताभिरेश, अनागारिका अगगजाणी (अनुवाद), धर्मरत्न शाक्य(सम्पादक), प्रपतित सत्रया व्याख्या, (काठमाडौँ: अन्तराष्ट्रिय बौद्ध भावना केन्द्र, २०६७) पेज ५८

(हामीहरु यात्राको ऋममा बस, हवाइजहाज आदिमा हुँदा चालक, सहचालक, ड्राइभर, कण्डक्टरसहित सबै यात्रुहरु, आफू जुन ठाउँमा गइरहेको छु र जुन ठाउँमा जानलागिरहेको छु, त्यस क्षेत्रका दृष्य अदृष्य सबै सत्त्व प्राणीहरूप्रति पनि उद्देश्य राखेर)

(धम्मपदका गाथाहरु ३, ४, ५, १३४, २२३, २४५, ३००, ३५७, ३६८, ३७९, ४०६, मेत्त सुत्त, महापरित्राणको मेत्तानिश्चस सुत्त, विशुद्धिमार्ग, ब्रह्मविहार निर्देश, पेज— २४१ देखि २६० बाट पनि मैत्रीभावना अभ्यास गर्ने विधि र फाइदा थाहापाउन सकिन्छ ।)

### ३) असुभानुस्तस्ति

(आरूनो शरीरमा दृष्टि दिएर) यो शरीर केशको रौ, शरीरको रौ, नड (हात र खुट्टाको), दाँत, छाला आदि ३२ कोट्टासले भरिएको, असूची मलमूत्र दुर्गम्भले भरिएको शरीर हो । मेरो शरीर जस्तै केटा केटी तथा प्राणीहरुको शरीर पनि यस्तै केशको रौ, शरीरको रौ, नड, दाँत, छाला आदि ३२ कोट्टासले भरिएको, असूची मलमूत्र दुर्गम्भले भरिएको शरीर हो ।

(आफू र अख्खरुप्रति बढी आशक्तिभाव नराख्नको लागि । कसैप्रति बढी आशक्तिभावको कारणले सामाजिक मूल्य मान्यता विपरीत व्यवहारहरु भइरहेका हुन्छन् ।)

(धम्मपदका गाथाहरु १३५, १४७ देखि १५०, विशुद्धिमार्ग, अशुभ कर्मस्थान निर्देश, पेज— १४८ देखि १६२, विशुद्धिमार्ग, कायगतास्मृति, पेज २०० देखि २१९ बाट पनि —)

### ४) मरणानुस्तस्ति

संसारमा जन्मेका प्राणीहरु मरिराखेजस्तै म पनि एक न एकदिन अवश्य मर्नुपर्छ । आकाशमा विजुली चम्कने (Lightning=a sudden bright light in the sky when there is a storm) क्षणजस्तै,

पानीमा कोरेको धर्सा जस्तै, सियोको टुप्पोमा राखेको तोरीको गेडाजस्तै, कमलको पातमा रहेको पानी जस्तै, पानीको बुलबुल (Bubbles= a small ball of air or gas inside a liquid) जस्तै मेरो जीवन पनि क्षणिक छ । जीवन अनिश्चित छ तर मरण निश्चित छ ।

भूकम्प, सुनामी, आँधीबेहरी, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप तथा विभिन्न दुर्घटनाहरू र बिष्टोटनबाट के बच्चा, के जवान, के धनी, के पढेलेखेका अनेक थरीका मानिसहरूको साथै कैयौं प्राणीहरूको जीवन तत्कालै अन्त भइरहेजस्तै तथा जतिसुकै बलियो गरी बनाएका संरचनाहरू, नयाँ नयाँ बस्तुहरू पनि तत्क्षणमा भताभुग भएजस्तै आरूनो जीवन पनि जुनसुकै बेला पनि अन्त हुनसक्छ ।

(मरण स्मरण निरास तथा निष्क्रिय हुनको लागि होइन, बल्की शरीर वचन मनबाट राप्रो कुशल कर्म गर्न हरबखत प्रेरणा, उत्साह लिन पाइरहेको हुन्छ ।)

(धम्मपद ६, ४१, १३५, १४८, २८६, २८८, भगवान् बुद्धले सिकाउनु भएको मरणानुस्तिलाई ३ वर्ष अभ्यास गरेकी पेसकारधीतालाई मरण सम्बन्धी कुराको प्रश्न उत्तरमा ज्ञान लाभ गरी श्रोतापन्न भएको (धम्मपद १७४) को कथावस्तु, विशुद्धिमार्ग, अनुस्मृति कर्मस्थान निर्देश, मरणस्मृति पेज— १९१ देखि २०० हरूबाट पनि प्रेरणा लिन सकिन्छ ।)

अस्तु

## १. दसधन्म-सुतं

भिक्खून् गुणसंयुतं, यं देसेसि महामुनि ।  
यं सुत्वा पटिपज्जन्तो, सब्बदुक्खा पमुच्चति ॥  
सब्बलोकहितत्थाय, परित्तं तं भणाम हे !

एवं मे सुतं—

एकं समयं भगवा सावत्थियं विहरति जेतवने अनाथपिण्डकस्स  
आरामे । तत्र खो भगवा भिक्खू आमन्तेसि, भिक्खवोति; भद्रन्ते ति ते  
भिक्खू भगवतो पच्चस्सोसु । भगवा एतदवोच—दस इमे भिक्खवे धम्मा  
पब्बजितेन अभिष्ठं पच्चवेक्खितब्बा ।

कतमे दस ?

वेवण्णियम्हि अज्ञूपगतोति पब्बजितेन अभिष्ठं पच्चवेक्खितब्ब ॥१॥

परपटिबद्धा मे जीविकाति पब्बजितेन अभिष्ठं पच्चवेक्खितब्ब ॥२॥

अञ्जो मे आकप्पो करणीयोति पब्बजितेन अभिष्ठं पच्चवेक्खितब्ब ॥३॥

कच्चि नु खो मे अत्ता सीलतो न उपवदन्तीति पब्बजितेन अभिष्ठं  
पच्चवेक्खितब्ब ॥४॥

कच्चि नु खो मे अनुविच्च विझ्यू सब्रम्हचारी सीलतो न उपवदन्तीति  
पब्बजितेन अभिष्ठं पच्चवेक्खितब्ब ॥५॥

सब्बेहि मे पियेहि मनापेहि नानाभावो विनाभावोति पब्बजितेन अभिष्ठं  
पच्चवेक्खितब्ब ॥६॥

कम्मस्सकोन्हि, कम्मदायादो, कम्मयोनि, कम्मबन्धु, कम्मपटिसरणो यं  
कम्म करिस्सामि कल्याणं वा पापकं वा तस्स दायादो भविस्सामीति  
पब्बजितेन अभिष्ठं पच्चवेकिखतब्ब ॥१॥

कथं भूतस्स मे रत्ति दिवा वीतिवत्तन्तीति पब्बजितेन अभिष्ठं  
पच्चवेकिखतब्ब ॥८॥

कच्च नु खो'ह सुञ्जागारे अभिरमामीति पब्बजितेन अभिष्ठं  
पच्चवेकिखतब्ब ॥९॥

अत्थि नु खो मे उत्तरिमनुस्सधम्मा, अलमरियजाणदस्सनविसेसो अधिगतोति;  
सोहं पच्छिमे काले सब्रम्हचारीहि पुष्टो न मङ्ग्कु भविस्सामीति पब्बजितेन  
अभिष्ठं पच्चवेकिखतब्ब ॥१०॥

इमे खो भिक्खवे दस धम्मा पब्बजितेन अभिष्ठं पच्चवेकिखतब्बाति ।  
इदमवोच भगवा अत्तमना ते भिक्खु भगवतो भासित अभिनन्दुन्ति ॥

(दसधम्म-सुत्तं निष्ठितं)

## दसधम्म सुत्तको अर्थ

भिक्षुहरूको गुण संयुक्त भइरहेको परित्राणलाई महामुनि भगवानले  
देशना गर्नुभयो । जुन सूत्र श्रवण गरेर तदनुसार आचरण गर्दा सम्पूर्ण  
दुःखबाट मुक्त हुन्छ, त्यो सूत्रलाई सम्पूर्ण लोकहरूको हितको निम्ति पाठ  
गर्दछौं ।

यस्तो मैले सुनेको छु—एक समय भगवान् बुद्ध श्रावस्तीको  
अनाथपिण्डिक महाजनले बनाइराखेको जेतवन महाविहारमा विहार गर्नुभएको  
थियो । त्यहाँ भगवान् बुद्धले, भिक्षु हो ।

भनि सम्बोधन गर्नुभयो - भगवान् ! भनी ती भिक्षुहरूले प्रतिउत्तर दिए । भगवान् बुद्धले यस्तो भन्नुभयो -भिक्षु हो ! प्रव्रजितहरूले यी दश धर्मलाई अखण्डरूपले नित्य प्रत्यवेक्षण गर्नुपर्दछ ।(मनमा विचार गर्नुपर्छ) ती दश के के हुन् ?

म अहिले विरूपतिर गझरहेको छु भनी प्रव्रजितहरूले नित्य प्रत्यवेक्षण गर्नुपर्दछ ॥ १ ॥

- मेरो जीविका अहिले अस्को हातमा छ भनी प्रव्रजितहरूले नित्य प्रत्यवेक्षण गर्नुपर्दछ ॥ २ ॥
- अहिले मेरो निमित्त अर्को प्रकारको भेषधारण गर्नुपर्ने भएको छ भनी प्रव्रजितहरूले नित्य प्रत्यवेक्षण गर्नुपर्दछ ॥ ३ ॥
- के मेरो शील आरूनो मनले निन्दा गर्ने किसिमको त छैन ? भनिकन प्रव्रजितहरूले नित्य प्रत्यवेक्षण गर्नुपर्दछ ।
- मेरो विज्ञ सब्रह्मचारी साथीहरूले मेरो शीलमा दोष देखेर तिनीहरूले निन्दा गर्ने किसिमको मेरो शील भएको छ छैन ? भनी प्रव्रजितहरूले नित्य प्रत्यवेक्षण गर्नुपर्दछ ।
- सम्पूर्ण मेरो प्रियजन मन मिलेका साथीहरूसँग नानाभाव विनाभाव भई छुट्टिएर अलग भई जानुपर्दछ भनी प्रव्रजितहरूले नित्य प्रत्यवेक्षण गर्नुपर्दछ ।
- म आरूनो कर्मको फल भोग गर्ने हुँ, कर्म नै मेरो दायाद हो, कर्म अनुसार नै मेरो जन्म हुने कर्म योनी हो, कर्म नै बन्धु हो, कर्म प्रतिशरण हो, जुन कर्म आफुले गर्दू असल होस् वा खराब त्यो नै मेरो दायाद हुनेछ भनी प्रव्रजितहरूले नित्य प्रत्यवेक्षण गर्नुपर्दछ ।
- मेरो रात दिन कसरी बितेर गझराखेको छ भनी प्रव्रजितहरूले

नित्य प्रत्यवेक्षण गर्नु पर्दछ

- मेरो मन शुन्यगारमा रमाउने भएको छ कि भनी प्रव्रजितहरूले नित्य प्रत्यवेक्षण गर्नुपर्दछ ।
- मैले मानवीय धर्मबाट अघि बढ्दै आर्यहरूले प्राप्त गर्नसकिने, प्राप्त गर्न योग्य विशेष ज्ञान-दर्शन प्राप्त गरेको छ कि ? जुन ज्ञानमा अन्तिम अवस्थामा आफ्ना प्रव्रजित साथीहरूले प्रश्न गर्दा म चुप लागेर बस्न नपरोस् भनी प्रव्रजितहरूले नित्य प्रत्यवेक्षण गर्नुपर्दछ ।

भिक्षु हो ! यी दश धर्मलाई प्रव्रजितहरूले नित्य प्रत्यवेक्षण (मनले विचार) गर्नुपर्दछ । यसरी भगवान् बुद्धले आज्ञा भएपछि भिक्षुहरूले साधु भनी साधुवाद दिँदै अनुमोदन गरे ।

## २. बुद्धानुस्सति

बुद्धानुस्सति मेत्ता च, असुभ मरणस्सति ।  
इतिमा चतुरारक्खा, भिक्खु भावेय्य सीलवा ॥१॥

अनन्तवित्थारगुण, गुणतोनुस्सर मुनि ।  
भावेय्य बुद्धिमा भिक्खु, बुद्धानुस्सतिमादितो ॥२॥

सवासने किलेसे सो, एको सब्बे निघातिय ।  
अहू सुसुद्ध सन्तानो, पूजानञ्च सदारहो ॥३॥

सब्बकालगते धम्मे, सब्बे सम्मा सय मुनि ।  
सब्बाकारेन बुझिक्त्वा, एको सब्बञ्जुतं गतो ॥४॥

विपस्सनादि-विज्ञाहि, सीलादि-चरणेहि च ।  
सुसमिद्धेहि सम्पन्नो, गगनाभेहि नायको ॥५॥

सम्मा गतो सुभं ठारं, अमोघ-वचनो च सो ।  
तिविधस्सापि लोकस्स, आता निरवसेसतो ॥६॥

अनेकेहि गुणोधेहि, सब्बसत्तुतमो अहु ।  
अनेकेहि उपायेहि, नरदम्भे दमेसि च ॥७॥

एको सब्बस्स लोकस्स, सब्बसत्थानुसासको ।  
भाग्यइस्सरियादीनं, गुणानं परमो निधि ॥८॥

पञ्चास्स सब्बधम्भेसु, करूणा सब्बजन्तुसु ।  
अत्तथानं परत्थानं, साधिका गुणजेष्टिका ॥९॥

दयाय पारमी चित्वा, पञ्चायांत्तान मुद्धरि ।  
उद्धरि सब्बधम्भे च, दयायञ्जे च उद्धरि ॥१०॥

दिस्समानोपि तावस्स, रूपकायो अचिन्तियो ।  
असाधारण-आणङ्ग्डे, धम्मकाये कथांव काति ॥११॥  
(बुद्धानुस्सति निष्टिता)

## बुद्धानुसमृतिको अर्थ

भिक्षु जीवनलाई रक्षा गर्ने, बुद्धानुसमृति भावना, मैत्री भावना, असुभ भावना, मरणानुसमृति भावना, यी चार किसिमका भावनालाई शीलवान भिक्षुहरूले अभ्यास गर्नुपर्दछ ॥१॥

बुद्धिमान भिक्षुहरूले अनन्त गुणसंयुक्त हुनु भएका शाक्यमुनि बुद्धको गुण इतिपि सो आदि शुस्त्रदेखि सम्फेर स्मरणगरी भावना गर्नुपर्दछ ॥२॥

उनी बुद्धले सबै प्रकारको आशक्ति र कलेशलाई आफू एकलैले नाश गर्नुभयो, चित्त-सन्ततिलाई परिशुद्ध गर्नुभयो । त्यसकारण उनी सधै सम्पूर्ण प्राणीहरूबाट पूज्य हुनुभयो ।

अतीत अनागत र वर्तमान तीनै कालका सम्पूर्ण धर्मलाई सबै प्रकारले आफैले अवबोध गर्नुभई वहाँले अद्वितिय सर्वज्ञता प्राप्त गर्नुभयो ।

विपश्यना आदि विद्या र शील आदि आचरणले राम्रोसँग सम्पन्न हुनुभई आकाशमा सूर्य भै वहाँ प्रकाशमान हुनुभयो ।

उनी तथागत शुभस्थानमा अर्थात् निर्वाणपुरमा राम्रोसँग पुग्नुभयो । वहाँको वचन पनि अमोघ छ । अर्थात् कहिल्यै व्यर्थ भएन । वहाँले तीन लोकको स्वभावलाई पनि निशेष रूपले सबै जान्नुभयो ।

अनेक गुणले संयुक्त हुनुभई वहाँ सम्पूर्ण सत्त्वहरूको बीचमा उत्तमोत्तम हुनुभयो । दमन गर्न योग्य नरनारीहरूलाई वहाँले अनेक प्रकारको उपायद्वारा दमन गर्नुभयो ।

एकजना वहाँ मात्र सम्पूर्ण लोकका सम्पूर्ण प्राणीहरूका अनुशासक हुनुहुन्छ । फेरी वहाँ मात्र ऐश्वर्य आदि गुणको सर्वोत्तम निधि हुनुहुन्छ ।

सम्पूर्ण धर्मको विषयमा वहाँ प्रज्ञावान हुनुहुन्छ । सबै सत्त्वहरूप्रति करुणा छ । अनि आरुनो निम्ति र अस्त्रको कल्याण हुने गुण अरु प्राणीहरूको भन्दा वहाँसँग बढी छ ।

दयाद्वारा दशपारमिता धर्म पूर्ण गरेर प्रज्ञाद्वारा संसार सागरबाट आफूलाई उत्तीर्ण गर्नुभयो । फेरी नाना प्रकारका धर्म सागरबाट उत्तम निर्वाण धर्म पनि प्राप्त गर्नुभयो यस्तै वहाँले सम्पूर्ण अन्य प्राणीहरूलाई दया अनुकम्पापूर्वक उतारी उद्धार गर्नुभयो ॥१०॥

वहाँले रूपकाय हेर्दा मात्र पनि अचिन्त्य अर्थात् यस्तो भनी भन्नसकिंदैन । ज्ञानमा वहाँ असाधारण हुनुहुन्छ भने वहाँको धर्मकायको विषयमा कसरी भन्नसक्नु ॥११॥

### ३. मेतानुस्सति

अत्तुपमाय सब्बेसं, सत्तानं सुखकामतं ।  
पर्सिसत्त्वा कमतो मेत्तं, सब्बसत्तेसु भावये ॥१॥

सुखी भवेत्य निददुक्खो, अहं निच्च अहं विय ।  
हिता च मे सुखी होन्तु, मज्जक्ता चथ वेरिनो ॥२॥

इमस्ति गामकखेत्तस्ति, सत्ता होन्तु सुखी सदा ।  
ततो परञ्च रज्जेसु, चक्कवालेसु जन्तुनो ॥३॥

समन्ता चक्कवालेसु, सत्तानन्तेसु पाणिनो ।  
सुखिनो पुण्गला भूता, अत्तभावगता सीयु ॥४॥

तथा इत्थी पुमा चेव, अरिया अनरियापि च ।  
देवा नरा अपायड्हा, तथा दस दिसासु चाति ॥५॥  
(मेतानुस्सति निष्ठिता)

## मेतानुस्सतिको अर्थ

जस्तो आफूलाई सुखको इच्छा हुने हो । त्यस्तै सम्पूर्ण प्राणीहरूलाई पनि सुखको इच्छा हुन्छ, यसरी विचार गरेर सम्पूर्ण सत्त्व प्राणीहरूप्रति क्रमशः मैत्री भावना वृद्धि गर ।

मलाई र मलाई जस्तै सदैव सम्पूर्ण सत्त्वहरूलाई सुखी होवोस्, निदुःखी होवोस्, मलाई हित गर्नेलाई पनि, मेरो प्रति उपेक्षितहरू र मध्यस्थहरूलाई पनि त्यस्तै वैरीहरूलाई पनि सुखी होवोस् ।

आरुनो गाउँमा रहेका, क्षेत्रमा रहेका, सम्पूर्ण सत्त्वहरूलाई सुखी होवोस्, फेरी त्यसभन्दा पनि बढी राज्यमा रहेका र चक्रवालमा रहेकालाई समेत सुखी होवोस् ।

यस्तै सिंगै चक्रवालमा रहेका असंख्य सत्त्व प्राणीहरूलाई सुखी होवोस् । जति पनि जन्म भइरहेका भूत प्राणीहरू छन् ती सबैलाई पनि शान्त होवोस्, सुखी होवोस् ।

त्यस्तै दश दिशामा रहेका स्त्री-पुरुष, आर्य-अनार्य, देव-मनुष्य, अपाय-दुर्गतीमा वास गरिरहेका सम्पूर्ण सत्त्व प्राणीहरूलाई सुखी होवोस् ॥५॥

Dhamma.Digital

## ४. करणीय मेता-सुत्त

यस्सानुभावतो यक्खा, नेव दस्सेन्ति भीसनं ।  
यम्हि चेवानुयुञ्जन्तो, रत्तिन्दिवमतन्दितो ।  
सुखं सुपति सुत्तो च, पापं किञ्चिच न पस्सति ।  
एवमादिगुणूपेत, परित्तं तं भणाम हे ॥

करणीय मत्थकुसलेन;  
यन्त सन्त पद अभिसमेच्च ।

सकको उजू च सुहुजू च;  
सुवचो चस्स मुदु अनतिमानी ॥१॥

सन्तुस्सको च सुभरो च  
अप्पकिच्चो च सल्लहुकवुति ।  
सन्तिन्द्रियो च निपको च,  
अप्पगब्बो कुलेस्वन्नुगिद्धो ॥२॥

न च खुद्भाचरे किञ्चित्,  
येन विज्ञू परे उपवदेष्यु ।  
सुखिनो व खेमिनो होन्तु,  
सब्बे सत्ता भवन्तु सुखितत्ता ॥३॥

ये केचि पाण भूतत्थि,  
तसा वा थावरा व अनवसेसा ।  
दीघा वा ये व महन्ता,  
मजिफमा रस्सका अणुकथूला ॥४॥

दिष्टा वा ये व अदिष्टा,  
ये व दूरे वसन्ति अविदूरे ।  
भूता वा सम्बवेसी वा,  
सब्बे सत्ता भवन्तु सुखितत्ता ॥५॥

न परो पर निकुञ्जेथ,  
नातिमञ्जेथ कत्थचि न कञ्चि ।  
व्यारोसना पटिघसञ्जा,  
नाञ्जमञ्जस्स दुखमिच्छेय्य ॥६॥

माता यथा नियं पुत्त-,  
मायुसा एकपुत्तमनुरक्षे ।  
एवमिष्य सब्बभूतेसु,  
मानसं भावये अपरिमाण ॥७॥

मेत्तञ्च सब्बलोकस्मि,  
मानसं भावये अपरिमाण ।  
उद्ध अधो च तिरियञ्च  
असम्बाधं अवेरमसपत्त ॥८॥

तिष्ठ चरं निसिन्नो व,  
सयानो वा यावतास्स विगतमिष्ठो ।  
एतं सति अधिष्ठेय,  
ब्रह्मभेत विहारमिधमाहु ॥९॥

दिष्टिञ्च अनुपगम्म,  
सीलवा दस्सनेन सम्पन्नो ।  
कामेसु विनेय्य गेष,  
न हि जातु गग्भसेय्य पुनरेतीति ॥१०॥

(करणीय मेत्त-सुत्त निष्ठित)

## करणीय मेता-सूता को अर्थ

हे सत्पुरुषहरु, मैत्रीसूत्र परित्राणको आनुभावद्वारा धेरै देवयक्षहरुले भयकर आलम्बन देखाउनसकेका छैनन् । त्यस मैत्रीसूत्र परित्राणमा रातदिन निरन्तर अटुटरूपमा लागी उद्योग र गरिरहने व्यक्तिले सुखपूर्वक सयनगर्न पाउनेछ । निदाउनसक्नेछ । निदाइरहँदा दुःस्वज्ञ देख्नुपर्ने छैन । इत्यादि गुणानिशसले परिपूर्ण मैत्रीसूत्र परित्राण पाठ गर्न ।

शान्त शीतल निर्वाणलाई प्रतिवेद गरी जानु बुझ्न चाहने अर्थ र हितमा दक्षता भएको व्यक्तिले आचरणीय त्रिविध शिक्षा आचरणहरुको आचरण गनुपर्दछ । त्यो व्यक्ति समर्थ भएको हुनुपर्छ, सीधा सादा ऋजु भएको हुनुपर्छ, अति नै ऋजु भएको हुनुपर्छ, अनुशासन गर्न सजिलो, मृदु, कोमल स्वभाव भएको, निराभिमानी, सन्तोषी, भरण पोषण गर्न सजिलो, अल्पकृत्य, सरलवृत्ति भएको, शान्त दान्त इन्द्रिय सम्पन्न, परिपक्व बुद्धिमान, जंगली असभ्य स्वभाव नभएको र कुलगृहस्थीप्रति ममता र आशक्ति नभएको हुनुपर्छ ।

धेरै अन्य प्रजावानहरुले निन्दा र उपहास गरिने दुश्चरित्र हीनकर्म जतिसुकै सानो भएपनि गर्नुहुदैन । सत्त्वहरु शारीरिक सुख भएका होऊन्, भय उपद्रव दूर भई शान्त शीतल रमणीय होऊन्, मानसिक सुख भएकाहरु पनि होऊन् ।

सबै त्रसितहुने पृथग्जन शैक्ष्यहरु, त्रसित नहुने अरहन्त पुद्गलहरु, लामा शरीर भएका सत्त्वहरु, स्थूल, मध्यस्थ सानो शरीर भएका सत्त्वहरु, अणुमात्राका सत्त्वहरु, मोटाएका सत्त्वहरु, दृष्ट वा अदृष्ट सत्त्वहरु, दूरस्थ वा समीपस्थ सत्त्वहरु, पछि उत्पन्न नहुने, उत्पन्न भइसकेका, उत्पन्न भइरहेका अरहन्तहरु, भविष्यमा नयाँजन्म लिनुपर्ने शैक्ष पृथग्जनहरु, संसारमा भएका यी सबै सत्त्वहरुको शरीर र मन दुबै सुखी होऊन् ।

एउटाले अर्कालाई छलकपट नगर्नु, जुनसुकै क्षेत्रमा भएपनि कसैलाई

अपमान र अवहेलना नगर्नु, शरीर र वचनद्वारा कष्ट पुन्याई सास्ति नगर्नु र द्वेष चित्तले परस्पर एउटाले अर्कोलाई दुःखदिने इच्छा नगर्नु ।

जन्मदातृ आमाले आरूनो औरसपुत्र एकलौटो छोरोको प्राणको बाजिराखेर समेत सदैव रक्षागरिरहने जस्तै नै सम्पूर्ण सत्त्वहरूप्रति प्रमाणरहित भएको मैत्रीचित्तको भाविता र वृद्धि गर्नुपर्छ ।

माथि अरूपभूमि तलको कामभूमि र माझको रूपभूमि सम्पूर्ण लोकमा प्रमाणरहित भएको मैत्रीचित्तलाई संकीर्णता नहुनेगरी दोष नामक आन्तरिकशत्रु नहुने गरी, वाह्य शत्रु पनि नहुने गरी भाविता र वृद्धि गर्नुपर्छ ।

उभिरहँदा, गइरहँदा, बसिरहँदा वा पलिटरहँदा जबसम्म जागा रहिरहन्छन्, तबसम्म मैत्री ध्यान स्मृतिलाई दृढताका साथ धारण एवं अधिष्ठान गर्नुपर्छ । यो बुद्धशासनमा यस मैत्रीध्यान स्मृतिद्वारा बासगरिरहनुलाई ब्रह्मविहार (प्रणीत श्रेष्ठ विहार) भनी तथागतहरूले आज्ञा गरिराखिसक्नु भएका छन् ।

त्यस मैत्रीध्यान प्राप्तगरिसक्नुभएको योगले आत्मदृष्टि उपादान नरहने गरी लोकुत्तर शीलसम्पन्न श्रोतापतिमार्गज्ञानयुक्त भई वस्तु आलम्बन कामगुणमा क्लेशद्वारा आशक्त हुनुलाई बिल्कुल हटाइसकेर निस्सन्देह फेरि एकबार प्रतिसन्धि रहन नपर्ने भएको छ ।

## ५. मेता सुतं

अग्निकखन्धोपम सुत्वा, जातसवेगभिक्खुनं ।  
अस्सादत्थाय देसेसि, यं परित्तं महामुनि ।  
सब्बलोकहितत्थाय, परित्तं तं भणामहे ॥

एवं मे सुतं एकं समयं भगवा सावथियं विहरति जेतवने अनाथपिण्डिकस्स आरामे । तत्र खो भगवा भिक्खू आमन्त्तेसि भिक्खवोति, भदन्त्तेति ते भिक्खु भगवते पच्चस्सोसु भगवा एतदवोच । मेत्ताय भिक्खवे चेतो विमुत्तिया, आसेविताय भाविताय बहुलीकताय, यानीकताय वत्थुकताय अनुष्टुताय परिचिताय सुसमारद्धाय, एकादसनिसंसा पाटिकत्त । कत मे एकादस ?

सुखं सुपति । सुखं पटिबुज्झति । न पापकं सुपिनं पस्सति । मनुस्सानं पियो होति । अमनुस्सानं पियो होति । देवता रक्खन्ति । नास्स अग्नि वा विसं वा सत्थं वा खमति । तुवटं चित्तं समाधियति । मुखवण्णो विष्पसीदति । असम्मूल्हो कालं करोति । उत्तरि अप्पटिविज्ञफन्तो ब्रह्मलोकूपगो होति । मेत्ताय भिक्खवे चेतो विमुत्तिया आसेविताय भाविताय बहुलीकताय यानीकताय वत्थुकताय अनुष्टुताय परिचिताय सुसमारद्धाय, इमे एकादसनिसंसा पाटिकत्तति ।

इदमवोच भगवा अत्तमना ते भिक्खू भगवतो भासितं अभिनन्दुन्ति ।  
मेत्त सुतं निष्ठित ।

## मैत्री सूत्रको अर्थ

अग्निस्कन्धोपम सूत्र सुनेर भिक्षुहरुलाई संवेग त्रास उत्पन्न भयो । अनी त्यस संवेगलाई हटाउनको लागि महामुनि बुद्धले यस सूत्र देशना गर्नुभएको थियो । सबै लोकका सत्त्वहरुको हितको निष्ठि यस परित्राण पाठ गर्दछौ ।

यस्तो मैले सुनेको छु- एक समय भगवान् श्रावस्तीमा अनाथपिण्डिक महाजनले बनाएको जेतवनाराममा विहार गर्नुभएको थियो । त्यहाँ भगवान बुद्धले भिक्षुहरुलाई “भिक्षुहरु !” भनी सम्बोधन गर्नुभयो । “भगवान्” भनी ती भिक्षुहरुले भगवान बुद्धलाई जवाफ दिए । भगवान बुद्धले यस्तो आज्ञा गर्नुभयो । “भिक्षुहरु ! जुन मैत्रीस्वरूप चित्तमा विमुक्ति छ, त्यसको अभ्यास गरी, भावना गरी, त्यसलाई वृद्धि गरी, त्यसको विपुलता प्राप्त गरी, त्यसलाई वस्तु स्वरूपमा लिंदा, त्यसको अनुष्ठान गरी, त्यसलाई सम्यक् तरिकाले जानी, त्यसलाई राम्ररी दृढताले अभ्यास गर्दा एघार प्रकारको आनिशंस प्राप्त हुन्छ । ती एघारवटा के के हुन् ?”

सुखपूर्वक निन्दा लाग्दछ । सुखपूर्वक निन्दा खुल्दछ । नराम्रो सपना देखिदैन । मानिसहरुको प्रिय हुन्छ । अमनुष्यहरुको प्रिय हुन्छ । देवताहरुले रक्षा गर्दछन् । आगो, विष, शस्त्रले उसको शरीरलाई आघात पार्दैन । उसको चित्त एकाग्र हुन्छ । मुखको वर्ण प्रशन्न स्वभावको हुन्छ । स्मृतिपूर्वक मृत्यु हुन्छ, यदि अर्हत् भएन भने उ ब्रह्मलोकगामी हुन्छ । भिक्षुहरु ! मैत्री स्वरूप चित्तमा जुन विमुक्ति छ, त्यसको अभ्यास गरी, भावना गरी, त्यसलाई वृद्धि गरी, त्यसको विपुलता प्राप्त गरी, त्यसलाई वस्तु स्वरूपमा लिंदा, त्यसको अनुष्ठान गरी, त्यसलाई सम्यक् तरिकाले जानी, त्यसलाई राम्ररी दृढताले अभ्यास गर्दा एघार प्रकारको आनिशंस प्राप्त हुन्छ ।” भगवान बुद्धले यसरी आज्ञा गर्नुभइसकेपछि भिक्षुहरु सन्तुष्ट भइ भगवान बुद्धको उपदेशलाई अभिनन्दन गरे ।

## ६. मेतानिसंसं

पूरेन्तो बोधिसम्भारे, नाथो तेमिय जातिय ।

मेतानिसंसं य आह, सुनन्द नाम सारथि ।

सब्बलोकहितत्थाय, परित्त त भणाम हे ॥

पहूतभक्खो भवति, विष्पवुत्थो सका घरा ।

बहू ने उपजीवन्ति, यो मित्तानं न दूभति ॥१॥

य य जनपदं याति, निगमे राजधानियो ।

सब्बत्थं पूजितो होति, यो मित्तानं न दूभति ॥२॥

नास्स चोरा पसहन्ति, नातिमञ्जेति खतियो ।

सब्बे अमित्ते तरति, यो मित्तानं न दूभति ॥३॥

अक्कुद्धो सघरं एति, सभाय पटिनन्दितो ।

आतीनं उत्तमो होति, यो मित्तानं न दूभति ॥४॥

सककत्वा सककतो होति, गरु होति सगारवो ।

वण्णकित्ति भतो होति, यो मित्तानं न दूभति ॥५॥

पूजको लभते पूज, वन्दको पटिवन्दनं ।

यसो कित्तिञ्च पप्पोति, यो मित्तानं न दूभति ॥६॥

आगि यथा पज्जलति, देवता व विरोचति ।

सिरिया अजहितो होति, यो मित्तानं न दूभति ॥७॥

गावो तस्स पजायन्ति, खेते कुते विश्वहति ।  
पुत्तानं फलमस्नाति, यो मित्तानं न दूभति ॥८॥

दरितो पब्बतातो वा, रुक्खातो पतितो नरो ।  
कुतो पतिष्ठ लभति, यो मित्तानं न दूभति ॥९॥

विश्वह मूलसन्तानं, निग्रोधभिव मालुतो ।  
अमित्ता नप्पसहन्ति, यो मित्तानं न दूभति ॥१०॥  
मेत्तानिसंस निष्ठित ।

### मैत्री आनिशंस सुत्रको अर्थ

बोधिसत्त्व चर्या पूरा गरिरहनु भएको वेला तथागतले तेमिय भई जन्म लिनुभएको समयमा सुनन्द भन्ने सारथीलाई 'मित्रको आनिशंस' देशना गर्नुभएको थियो । उक्त परित्राण सबैको लोक हितको लागि पाठ गर्दछु ।

जसले मित्रद्रोह गर्दैन उसलाई आफ्नो घरमा वा परदेशमा जानेबेलामा खानपिनको अभाव हुँदैन । ऊ(त्यो व्यक्ति) धेरैजनाको जिविकाको लागि आश्रय पनि हुन्छ । ॥१॥

जसले मित्रद्रोह गर्दैन उ जुन जनपदमा गए पनि, निगममा गए पनि, राजधानीमा गएपनि उक्त सबै ठाउँमा पूजित नै हुन्छ । ॥२॥

जसले मित्रद्रोह गर्दैन, उसलाई चोरले जबरजस्ति गर्ने छैन । क्षत्रीय (राजा) हरूले उसलाई निर्धन बनाइ दुःख दिने छैन । उसले सबै अमित्रहरूलाई जित्त सक्दछ । ॥३॥

जसले मित्रद्रोह गर्दैन, शान्तपूर्वक आफ्नो घरमा फर्कन्छ । सभामा प्रशन्न हुन्छ । आफन्तहरूको माभमा श्रेष्ठ हुने हुन्छ । ॥४॥

जसले मित्रद्रोह गर्दैन, उसले अस्त्वाई सत्कार गरी आफूपनि सत्कारी

हुन्छ । अस्लाई गौरव गर्न जान्ने भएर आफूपनि गौरवान्वित हुन्छ । ॥५॥

जसले मित्रद्रोह गर्दैन, उसले अस्को पूजागरी आफूपनि पूजित हुन्छ । अस्लाई वन्दना गरी आफूपनि वन्दित हुन्छ । यश र कीर्ति पनि प्राप्त गर्दछ ॥६॥

जसले मित्रद्रोह गर्दैन, उ जसरी आगो प्रज्वलित हुन्छ, त्यसरी नै उ पनि प्रज्वलित हुन्छ । देवता जस्तै प्रकाशमान हुन्छ । श्री सम्पत्ति विमुख हुदैन । ॥७॥

जसले मित्रद्रोह गर्दैन, उ खाल्टोमा खसेपनि, पर्वतबाट खसेपनि, रुखबाट खसेपनि घाउ हुनबाट बच्छ । ॥८॥

जसले मित्रद्रोह गर्दैन, मालुतो भन्ने लहराले निग्रोष भन्ने रुखलाई बिगार्न नसकिने भै शत्रुले उसलाई भेष्टाउन सकिदैन, बिगार्न सकिदैन ॥९॥

## ७. असुभानुस्सति

अविड्याण-सुभमिम, सविड्याण-सुभ इम ।  
काय असुभतो पस्स, असुभ भावये यति ॥१॥

वण्णसण्ठान-गन्धेहि, आसयो कासतो तथा ।  
पटिककूलानि काये मे, कुणपानि द्वि सोलस ॥२॥

पतितम्हापि कुणपा, जेगुच्छ कायनिस्सित ।  
आधारो हि सुची तस्स, कायो तु कुणपे ठित ॥३॥

मिल्हे किमि व कायो य, असुचिम्हि समुद्धितो ।  
अन्तो असुचि सम्पुण्णो, पुण्णवच्चकुटी विय ॥५॥

असुची सन्दर्ते निच्चं, यथा मेदकथालिका ।  
नाना किमि कुलावा सो, पक्कचन्दनिका विय ॥५॥

गण्डभूतो रोगभूतो, वण्णभूतो समुस्सयो ।  
अतेकिच्छोति जेगुच्छो, पभिन्नकुणपूपमोति ॥६॥

(असुभानुस्सति निष्ठिता)

## असुभानुस्सतिको अर्थ

यो शुभजस्तै देखिराखेका सविज्ञानिक शरीर अविज्ञानिक भएर अशुभ मृतक शरीर हुनेछ । यो शरीर अशुभ असार हुनेछ यसरी सम्फेर यति(भिक्षु) ले अशुभ भावना गर्नुपर्दछ ॥१॥

कपाल (केश) रौ आदि बत्तीस प्रकारका अशुभ वस्तुको वर्ण,आकार,गन्ध आशय (प्रतिस्थित भइरहेको स्थान) माथि, तल सबैतिर अर्थात अवकासमा समेत ज्ञानद्वारा अवलोकन गरी यो शरीर धीनलाग्दो, फोहर भएको, बत्तीस प्रकारको अशुभ वस्तुहरूले युक्त भएको भनी ज्ञानद्वारा अवलोकन गरी अशुभ भावना गर्नुपर्दछ ।

यो शरीरबाट निस्कने फोहर वस्तु भन्दा पनि यो शरीरमा रहेका वस्तुहरू अत्यन्त अपवित्र छ । ती अपवित्र वस्तु निस्केर सुची शुद्ध भूमिमा पर्दा कत्तिको धीन लाग्छ । तर यो यति विघ्न शुभ मानी राखेको शरीरमा सदैव अपवित्र हुने गरी धृणायुक्त हुने गरी मलले भरिएको चर्पि जस्तै भइरहेको छ ।

यो शरीर पाइखानामा उत्पन्न हुने कीरा जस्तै अशुचीमा फोहरमा उत्पन्न भएको छ । भित्र पनि पाइखाना घर जस्तै मलमूत्रले भरिएको छ ।

जस्तो लवालव भरिएको तेलको भाँडाबाट तेल बग्ने छ त्यस्तै नै यो शरीरबाट नाना प्रकारका अशुचि बग्दै छ । फेरी यो नाना प्रकारका कीटै कीटले भरिएको घडा जस्तो हो ।

पीप बग्ने खटिरा जस्तो, असाध्य रोग जस्तो, कुहिएर जाने घाउ जस्तो, फेरी उपचार गर्दाई असफल हुने अशुचीले भरिएको फुटेर दुर्गम्य फैलिएर जाने मुर्दा जस्तो शरीर भनिकन अशुभ भावना गर्नुपर्दछ ॥६॥

## ८. मरणानुस्सति

पवात-दीपतुल्याय, सायुसन्ततियाक्खय ।  
परुपमाय सम्पस्स, भावये मरणस्सति ॥१॥

महासम्पत्ति सम्पत्ता, यथा सत्ता मता इध ।  
तथा अहं मरिस्सामि, मरण मम हेस्सति ॥२॥

उप्पत्तिया सहेवेद, मरण आगतं सदा ।  
मरणत्थाय ओकासं, वधको विय एसति ॥३॥

ईसकं अनिवत्तन्तं, सततं गमनुस्सुकं ।  
जीवितं उदया अत्थ, सुरियो विय धावति ॥४॥

विज्जु-बुब्लुल-उस्सांव, जलराजि-परिक्खय ।  
घातकोव रिपू तस्स, सब्बत्थापि अवारियो ॥५॥

सुयसत्थाम पुञ्जिद्वि, बुद्धि बुड्डि जिनद्वय ।  
घातेसि मरण खिप्प, कातुमादिसके कथा ॥६॥

पच्चयानञ्च वेकल्या, बाहिरञ्जनुपद्वा ।  
मरामोर निमेसापि, मरमानो अनुक्खणन्ति ॥७॥

(मरणानुस्सति निहिता)

## मरणानुस्तिको अर्थ

बतास आइरहेको ठाउँमा बलिरहेको बति निभेर जाने जस्तै आयुक्षय भई यो शरीर पनि क्षय भएर जानेछ । तसर्थ अरु मृत्यु भएको देखेर आफू पनि मृत्यु हुनेछ भनिकन मरणानुस्मृति भावना गर्नुपर्दछ ॥१॥

जसरी महान सम्पत्तिशाली मृत्यु भई गए, त्यस्तै म पनि नमरी छोड्ने होइन । एक दिन न दिन मृत्यु हुने नै छु ।

उत्पत्तिको साथै सदैव मृत्यु आइरहेको छ । जसरी प्राणीघात गर्नेले प्राणीलाई मार्ने मौका ताकिरहन्छ, त्यस्तै नै मृत्युले पनि मलाई लखेट्दै आइरहेको छ ।

एकछिन पनि नअडि सधै भरी अगाडि बढ्न उत्साही बनेर सूर्य उदय पश्चात फेरि अस्त भएर गए जस्तै यो जीवन पनि मरणतिर दगुर्द गइरहेको छ ।

बिजुली चम्के जस्तै, पानीमा उठ्ने फोका जस्तै दुबोको टुप्पामा रहेको पानीको थोपा जस्तै, पानीमा कोरिएको धर्सो जस्तै तुरुत्तै बिलाएर जाने यो शरीर । फेरी यो मृत्युलाई घात गर्ने शत्रुलाई जस्तै कसैले छेकन सकिने होइन ।

जुन त्यस्ता यशस्वी, बलवान पुण्यवान, ऋद्धिमान हुनु भएका बुद्ध प्रत्येक बुद्धलाई समेत मृत्युले क्षय गरयो भने म जस्तो विषयमा के भन्नु !

जीवन आरक्षाको निम्ति चाहिने आहारादि प्रत्यय समेत विकल(विरुप) भएर जाने, बाहिरका शस्त्र आदि अनि आध्यामिक रोग आदि उपद्रवद्वारा नाश भएर जाने । आँखा चिम्म गर्न नपाउदै क्षण क्षणमा रूपादि इन्द्रियहरू मरण हुँदै गइरहेको यो शरीर भनिकन मरणानुस्मृति भावना वृद्धि गर्नुपर्दछ ॥७॥

## ८. अट्ठ संवेगवत्थु

भावेत्वा चतुरारक्खा, आवज्जेय्य अनन्तर ।  
महासंवेग वत्थूनि, अष्टु अष्टितवीरियो ॥१॥

जाति-जरा-व्याधि-चुति-अपाया, अतीत-अप्पत्तक-वट्टदुक्ख,  
इदानि आहारगवेष्टि दुक्ख, संवेग-वत्थूनि इमानि अष्टु ॥२॥

पातो च सायमपि चेव इमं विधिञ्यु  
आसेवते सततमत्तहिताभिलासि ॥३॥

पप्पोति सोतिंविपुलं हतपारिपत्थो  
सेष्टु सुखं मुनिविसिङ्गमतं सुखेन चाति ॥४॥  
(अष्टु संवेगवत्थु निष्ठिता)

### अट्ठ संवेगवत्थुको अर्थ

उद्योगी भिक्षुले चार आरक्षा भावना गरेर त्यस पछि आठ संवेगको  
कुरा मनन गर्नुपर्दछ ॥१॥

जन्म,जरा, व्याधि, मृत्यु, अपाय, भूतकाल र भविष्यका वट्ट(संसार  
चक्र) दुःख, वर्तमानमा आहार खोज्नुपर्ने यी ८ संवेगका कुरा हुन् ॥२॥

जुन बुद्धिमान् व्यक्तिले सदैव आरुनो हितको इच्छा गरी साँझ  
विहान यी भावना गर्छन् त्यसले सम्पूर्ण विघ्नलाई नष्ट गरि भगवान  
बुद्धले देशना गर्नुभएको श्रेष्ठ र महान सुख शान्ति प्राप्त गरिलिन्छ ॥३॥

एतेन सच्चवज्जेन, सोत्थि मे होतु सब्बदा ।  
सोत्थि ते होतु सब्बदा ।

एतेन सच्चवज्जेन, सब्बरोगविनस्सतु ।

एतेन सच्चवज्जेन, होतु मे जयमंगलं ।  
होतु ते जयमंगलं ।

### मरणानुसृति भावना या

— श्रमण ज्ञा जा:

दइगु मखु थ्व शरीर — थःम्ह धाइथे सदा थन ।  
याःसा प्रयत्न न्वयाक्व हे — धार्थे वनी फुना हन् ॥  
गथे स्वाँ थ्व जिगु ल्हाती — गना सुखूचिना वनी ।  
अथे विनाशी खः काय — मज्यु जिगु धया जुयाँ ॥  
उकिं भीसं याये माल — मरणानुसृति स्व, न्हा ।  
मखुसा ज्वी मने ताप — जुया सन्तप्त पीडित ॥  
मयज्जु गथे पेसकारा — न्यना बुद्धोपदेशत ।  
थ्वीका सीका स्वदँ भित्रे — ल्वीका मार्ग अमृत व ॥  
गने वया छ अय मयज्जु — गन वने त्यनागु छ ?  
स्यू ला छ थ्व थथे धका — मस्यू ला व अथे धका ?  
न्यना न्व्यसः बुद्धयागु — बिल लिसःथथे कना ।  
मस्यू भन्ते गन वया — हने मस्यू गन वने ।  
मस्यू भन्ते अथे थथे, बरु स्यू छगू जा थन ॥  
ब्यूगु लिसः पेसकारा — सन्मूखे बुद्धया अन ।  
न्यना जूपि जुल क्रोधी — मखना सत्य खं कथ ॥  
बुद्ध अले भाव थ्वीका — याना शान्त परिषद ।

मयजु ब्यूगु लिसः यात – न्यना हाने न्ह्यसः थथे ॥  
मस्यू या अर्थ छु मयजु – गथे स्यू धइगु छे हन ?  
मस्यू या अर्थ कं थ्वीक, – स्यू या अर्थ न अथे ॥  
बिल लिसः पेसकारा – जुया निर्धक्क खंगुथे ।  
स्वदै न्हापा न्यना तःगु – सीका बुद्धोपदेश खे ॥  
मस्यू भन्ते थ्व खें जि जा, गन सिना थन वया ।  
वथे मस्यू गन वने, तोता थ्व देहया लिला ॥  
स्यू जि थ्व जा अवश्य न – छन्हु सी मानि जि धका ।  
अथेसा मस्यू व ला हन – गुखुनु गुबले ज्वी धका ॥  
बुद्ध जुल सप्रसन्न – जुल हर्षित न अले ।  
साधु धाधा लिसः पत्ति – बिया प्रोत्साहन अथे ॥  
धाथे भीषि वने मानी–तोता थ्व देहनश्वर ।  
तोते माःगु देहयात – बुद्धदेशित सत्य खः ॥  
भीगु जीवनअवश्य न – अस्थिर नाशवान खः ।  
बुद्ध खंगु बोधिमूले – थ्व हे सार व तथ्य खः ॥  
बुद्ध प्रशसित ज्या यायेगु – अप्रमादी जुया मन ।  
न्यना बाखे पेसकारा – कया नतिजा न हन ॥  
मयल आःला जन्म ज्वीगु – बृद्ध व रोगी ज्वीगु न ।  
धका मती इवास्स वंका – याना व स्मृति जागृत ॥  
थ्वीका धर्म अप्रमाद – सीका मरणया गथः ।  
खंका त्वाथः मोक्षयागु – जुया थन स्वः निश्चल ॥  
वने माल तप्यक हे – चीका जजाल वाछ्वया ।  
ज्वी मजिल प्रमादी आः – होश हाश छखे तया ॥  
(महान् सल्लेख सूत्रोपदेश - १, पेज ६१)

## पञ्चशील प्रार्थना विधि

उपासकोपासिका - ओकास द्वारत्तयेन कर्त सबं अपराधं खमथ मे भन्ते ।

भन्ते - आयु-आरोग्य-सम्पत्ति, सगग-सम्पत्तिमेव च ।  
अथ निब्बान-सम्पत्ति, इमिना ते समिज्ज्ञातु ॥

उपासकोपासिका - साधु ! साधु !! साधु !!!  
अहं भन्ते तिसरणेन सह पञ्चशीलं धर्मं याचामि;  
अनुग्रहं कर्त्वा सीलं देथ मे भन्ते ।  
दुतियम्पि \_\_\_\_ । ततियम्पि \_\_\_\_ ।

भन्ते - यमहं वदामि तं वदेथ ।

उपासकोपासिका - आम भन्ते ।

नमो तस्म भगवतो अरहतो सम्मासम्बुद्धस्स । (तीन पटक भन्ने)

बुद्धं सरणं गच्छामि ।  
धर्मं सरणं गच्छामि ।  
संघं सरणं गच्छामि ।

दुतियम्पि बुद्धं सरणं गच्छामि ।  
दुतियम्पि धर्मं सरणं गच्छामि ।  
दुतियम्पि संघं सरणं गच्छामि ।

ततियम्पि बुद्धं सरणं गच्छामि ।  
ततियम्पि धर्मं सरणं गच्छामि ।  
ततियम्पि संघं सरणं गच्छामि ।

भन्ते - सरणगमनं परिपुण्णं ।

उपासकोपासिका - आम भन्ते ।

१. पाणातिपाता वेरमणी सिक्खापदं समादियामि ।

२. अदिन्नादाना वेरमणी सिक्खापदं समादियामि ।

३. अब्रल्लचरिया वेरमणी सिक्खापदं समादियामि ।

४. मुसावादा वेरमणी सिक्खापदं समादियामि ।

५. सुरा-मेरय-मज्जपमादद्वाना वेरमणी सिक्खापदं समादियामि ।

इदम्मे सीलं मग्गफलं आणस्सं पञ्चयो होतु ।

भन्ते - तिसरणेन सह पञ्चसीलं धर्मं साधुकं सुरक्षितं  
कर्त्वा अप्पमादेन सम्पादेथ ।

उपासकोपासिका - साधु ! साधु !! साधु !!!

## Dhamma Digital पञ्चशीलको अर्थ

### क्षमा-प्रार्थना

भन्ते, मैले काय, वाक् र चित्त तीनद्वारबाट केही अपराध गरेको भए, ती  
सबै कृपापूर्वक क्षमा गरिदिनु होला । (तीन पटक भन्ने)

### पञ्चशील प्रार्थना विधि

भन्ते, म त्रिशरण सहित पञ्चशीलको शिक्षा (धर्म) माग्दछु, कृपागरी  
मलाई शील दिनुहोस् ।

भन्ते, दोस्रोबार पनि-। भन्ते, तेस्रोबार पनि -।

## नमस्कार

उहाँ भगवान् अर्हत् सम्यक्सम्बुद्धलाई नमस्कार ।(तीन पटक)

## शरणागमन अर्थ

- (म) बुद्धको शरणमा जान्छु ।
- (म) धर्मको शरणमा जान्छु ।
- (म) संघको शरणमा जान्छु ।

दोस्रोबार पनि (म) बुद्धको शरणमा जान्छु ।

दोस्रोबार पनि (म) धर्मको शरणमा जान्छु ।

दोस्रोबार पनि (म) संघको शरणमा जान्छु ।

तेस्रोबार पनि (म) बुद्धको शरणमा जान्छु ।

तेस्रोबार पनि (म) धर्मको शरणमा जान्छु ।

तेस्रोबार पनि (म) संघको शरणमा जान्छु ।

## पञ्चशीलको अर्थ

- १) (मैले) प्राणीघात नगर्ने (शील) (शिक्षा) राम्रोसँग पालन (ग्रहण) गर्दछु ।
- २) (मैले) चोरी नगर्ने (नदिइकन नलिने) (शील) (शिक्षा) राम्रोसँग पालन (ग्रहण) गर्दछु ।
- ३) (मैले) परस्त्री र परपुरुष गमन नगर्ने (शील) (शिक्षा) राम्रोसँग पालन (ग्रहण) गर्दछु ।
- ४) (मैले) भूठ नबोल्ने (शील) (शिक्षा) राम्रोसँग पालन (ग्रहण) गर्दछु ।
- ५) (मैले) प्रमादका कारण भएका रक्सी, जाँड आदि नशालु पदार्थ सेवन नगर्ने (शील) (शिक्षा) राम्रोसँग पालन (ग्रहण) गर्दछु ।

## अष्टशील प्रार्थना विधि

उपासकोपासिका - ओकास द्वारत्तयेन कतं सब्बं अपराधं खमथ मे भन्ते ।

भन्ते - आयु-आरोग्य-सम्पत्ति, सरग-सम्पत्तिमेव च ।  
अथ निष्वान-सम्पत्ति, इमिना ते समिज्ज्ञातु ॥

उपासकोपासिका - साधु ! साधु !! साधु !!!

अहं भन्ते तिसरणेन सह अट्ठङ्ग-समन्नागतं उपोसथसीलं धर्मं याचामि; अनुगगहं कत्वा सीलं देथ मे भन्ते ।

दुतियमिष्प .....। ततियमिष्प .....।

भन्ते - यमहं वदामि तं वदेथ ।

उपासकोपासिका - आम भन्ते ।

नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स ।

Dhamma.Digital (तीन पटक भन्न

बुद्धं सरणं गच्छामि ।

धर्मं सरणं गच्छामि ।

संघं सरणं गच्छामि ।

दुतियमिष्प बुद्धं सरणं गच्छामि ।

दुतियमिष्प धर्मं सरणं गच्छामि ।

दुतियमिष्प संघं सरणं गच्छामि ।

ततियमिष्प बुद्धं सरणं गच्छामि ।

ततियमिष्प धर्मं सरणं गच्छामि ।

ततियमिष्प संघं सरणं गच्छामि ।

भन्ते - सरणगमनं परिपुण्णं ।

उपासकोपासिका - आम भन्ते ।

१. पाणातिपाता वेरमणी सिक्खापदं समादियामि ।
२. अदिन्नादाना वेरमणी सिक्खापदं समादियामि ।
३. अब्रह्मचरिया वेरमणी सिक्खापदं समादियामि ।
४. मुसावादा वेरमणी सिक्खापदं समादियामि ।
५. सुरा-मेरय-मज्जपमादटाना वेरमणी सिक्खापदं समादियामि ।
६. विकाल-भोजना वेरमणी सिक्खापदं समादियामि ।
७. नच्च, गीत, वादित, विसकदस्सन-माला-गन्ध-विलेपन-धारण मण्डन-विभूसनटाना वेरमणी सिक्खापदं समादियामि ।
८. उच्चासयन-महासयना वेरमणी सिक्खापदं समादियामि ।

इदम्मे सीलं मरगफल ब्राणस्स पच्चयो होतु ।

भन्ते - तिसरणेन सह अट्टङ्ग-समन्नागतं उपोसथं सीलं धम्मं साधुकं सुरक्षितं कर्त्वा अप्पमादेन सम्पादेथ ।

उपासकोपासिका - साधु !      साधु !!      साधु !!!

## अष्टशीलको अर्थ

### क्षमा प्रार्थना

भन्ते, मैले काय, वाक् र चित्त-तीन द्वारबाट केही अपराध गरेको भए ती सबै कृपापूर्वक क्षमा गरिदिनु होला ।(तीन पटक भन्ने)

### अष्टशील प्रार्थना विधि

भन्ते, म त्रिशरणसहित आठ अंगले सम्पन्न भएको उपोसथ शीलको शिक्षा (धर्म) मार्गदछु, कृपा गरी मलाई शील दिनुहोस् ।

भन्ते, दोस्रोबार पनि —। भन्ते, तेस्रोबार पनि —।

### नमस्कार पालि अर्थ

उहाँ भगवान् अहंत् सम्यक्सम्बुद्धलाई नमस्कार । (तीन पटक भन्ने)

### शरणागमन अर्थ

(म) बुद्धको शरणमा जान्छु ।

(म) धर्मको शरणमा जान्छु ।

(म) संघको शरणमा जान्छु ।

दोस्रोबार पनि (म) बुद्धको शरणमा जान्छु ।

दोस्रोबार पनि (म) धर्मको शरणमा जान्छु ।

दोस्रोबार पनि (म) संघको शरणमा जान्छु ।

तेस्रोबार पनि (म) बुद्धको शरणमा जान्छु ।

तेस्रोबार पनि (म) धर्मको शरणमा जान्छु ।

तेस्रोबार पनि (म) संघको शरणमा जान्छु ।

## अष्टशीलको अर्थ

- १) (मैले) प्राणीघात नगर्ने (शील) (शिक्षा) राम्रोसँग पालन (ग्रहण) गर्दछु ।
- २) (मैले) चोरी नगर्ने (नदिइकन नलिने) (शील) (शिक्षा) राम्रोसँग पालन (ग्रहण) गर्दछु ।
- ३) (मैले) ब्रह्मचर्यामा रहने शील (शिक्षा) राम्रोसँग पालन (ग्रहण) गर्दछु ।
- ४) (मैले) भूठ नबोल्ने (शील) (शिक्षा) राम्रोसँग पालन (ग्रहण) गर्दछु ।
- ५) (मैले) प्रमादका कारण भएका रक्सी, जाँड आदि नशालु पदार्थ सेवन नगर्ने (शील) (शिक्षा) राम्रोसँग पालन (ग्रहण) गर्दछु ।
- ६) (मैले) विकाल (कुबेला) भोजन नगर्ने (शील) (शिक्षा) राम्रोसँग पालन (ग्रहण) गर्दछु ।
- ७) (मैले) नाच, गान, बाद्यवादन र मेला-तमाशा नहेर्ने, माला, गन्ध, लेपन नलगाउने एवं शरीर-श्रृङ्गारको आभूषणवस्तु धारण नगर्ने (शील) (शिक्षा) राम्रोसँग पालन (ग्रहण) गर्दछु ।
- ८) (मैले) सान्है उच्च र महान शैव्यामा नसुल्ने नबस्ने (शील) (शिक्षा) राम्रोसँग पालन (ग्रहण) गर्दछु ।

## त्रिरत्न - वन्दना

### बुद्ध - वन्दना

बुद्धं पूजेमि । धर्मं पूजेमि । संघं पूजेमि ।  
नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स

इतिपि सो भगवा अरहं, सम्मासम्बुद्धो, विज्ञाचरण-सम्पन्नो, सुगतो, लोकविद्‌  
अनुत्तरो पुरिसदम्मसारथि, सत्था देवमनुस्सानं, बुद्धो, भगवाति ।

नमो तस्स सम्मासम्बुद्धस्स ।

ये च बुद्धा अतीता च, ये च बुद्धा अनागता ।  
पच्चुप्पन्ना च ये बुद्धा, अहं वन्दामि सब्बदा ॥  
नतिथ मे सरणं अञ्जनं, बुद्धो मे सरणं वरं ।  
एतेन सच्चवज्जेन, होतु मे जयमंगलं ॥  
उत्तमङ्गेन वन्देहं, पादपंसु वरुत्तमं ।  
बुद्धे यो खलितो दोसो, बुद्धो खमतु तं ममं ॥  
बुद्धं जीवितपरियन्तं, सरणं गच्छामि ।

### धर्म - वन्दना

स्वाक्षातो भगवता धर्मो, सन्दिष्टिको, अकालिको, एहिपस्सिको,  
ओपनेथियको, पच्चतं वेदितब्बो विज्ञूही'ति ।

नमो तस्स नियानिकस्स धर्मस्स ।

ये च धर्मा अतीता च, ये च धर्मा अनागता ।  
पच्चुप्पन्ना च ये धर्मा, अहं वन्दामि सब्बदा ॥  
नतिथ मे सरणं अञ्जनं, धर्मो मे सरणं वरं ।  
एतेन सच्चवज्जेन, होतु मे जयमंगलं ॥

उत्तमङ्गेन वन्देहं, धम्मञ्च दुविधं वरं ।  
धम्मे यो खलितो दोसो, धम्मो खमतु तं ममं ॥  
धम्मं जीवितपरियन्तं, सरणं गच्छामि ।

## संघ-वन्दना

सुप्पटिपन्नो भगवतो सावकसंघो, उजुप्पटिपन्नो भगवतो सावकसंघो,  
ज्ञायप्पटिपन्नो भगवतो सावकसंघो, सामीचिप्पटिपन्नो भगवतो सावकसंघो,  
यदिदं चत्तारि पुरिसयुगानि अट्ठ पुरिसपुगला, एस भगवतो सावकसंघो;  
आहुनेय्यो, पाहुनेय्यो, दक्षिखणेय्यो, अञ्जलिकरणीयो, अनुत्तरं पुञ्जक्खेतं  
लोकस्सा'ति।

नमो तस्स अट्ठारियपुगलमहासंघस्स।

ये च संघा अतीता च, ये च संघा अनागता ।  
पच्चुप्पन्ना च ये संघा, अहं वन्दामि सब्बदा ॥  
नतिथ मे सरणं अञ्जं, संघो मे सरणं वरं ।  
एतेन सच्चवज्जेन, होतु मे जयमंगलं ॥  
उत्तमङ्गेन वन्देहं, संघञ्च तिविधुत्तमं ।  
संघे यो खलितो दोसो, संघो खमतु तं ममं ॥  
संघं जीवितपरियन्तं, सरणं गच्छामि ।

## चैत्य-पूजा

वन्दामि चेतियं सब्बं, सब्बठानेसु पतिष्ठितं ।  
सारीरिक धातु महाबोधिं, बुद्धरूपं सकलं सदा ॥

## क्षमा यावना

कायेन वाचा चित्तेन, पमादेन मया कतं ।  
अच्चयं खम मे भन्ते, भूरिपञ्चो तथागत ॥

## आशिका

इमाय बुद्ध-पूजाय, कताय सुद्ध-चेतसा ।  
चिरं तिद्धन्तु सद्धमो, लोको होतु सुखी सदा ॥  
इमाय बुद्ध-पूजाय, यं पुञ्जं पसुतं मया ।  
सब्बं तं अनुमोदित्वा, सब्बेपि तुड्मानसा ॥  
पूरेत्वा दान-सीलादि, सब्बापि दसपारमी ।  
पत्वा यथिच्छ्रितं बोधिं, फुस्सन्तु अमतं पदं ॥

## प्रतिपति-पूजा

इमाय धम्मानुधम्म-पटिपत्तिया बुद्धं पूजेमि ।  
इमाय धम्मानुधम्म-पटिपत्तिया धम्मं पूजेमि ।  
इमाय धम्मानुधम्म-पटिपत्तिया संघं पूजेमि ।  
अद्वा इमाय पटिपत्तिया जातिजराव्याधिमरणम्हा परिमुच्चिस्सामि ॥

## ठामना

इमिना पुञ्जकम्मेन, मा मे बालसमागमो ।  
सतं समागमो होतु, याव निब्बानपत्तिया ॥  
इदं मे पुञ्जं आसवक्खयावहं होतु ।  
इदं मे पुञ्जं निब्बानस्स पच्चयो होतु ।  
इदं मे पुञ्जं सब्बे सत्ता सुखिता भवन्तु ॥

## त्रिरत्न वन्दनाको अर्थ

वहाँ भगवान् अर्हत् सम्यक् सम्बुद्धलाई नमस्कार ।

### बुद्ध वन्दनाको अर्थ

वहाँ भगवान् अर्हत्, सम्यक्‌सम्बुद्ध, विद्याचरणले सम्पन्न, सुगत, लोकविज्ञ, पुरुषहरूलाई दमन गर्नमा अनुपम सारथी, देव मनुष्यहरूका शास्ता, बुद्ध, भगवान् हुनुभएको छ । हुनुहुन्छ ।

वहाँ सम्यक्‌सम्बुद्धलाई नमस्कार ।

अघि हुनुभएका बुद्धहरूलाई पनि, पछि हुने बुद्धहरूलाई पनि, अहिले हुनुभएका बुद्धहरूलाई पनि म सधैं वन्दना गर्दैछु ।

बुद्ध एकजनाबाहेक अरु मेरो लागि शरण छैन । बुद्ध नै मेरो उत्तम शरण हो । यो सत्य वचनको प्रभावद्वारा मलाई जयमङ्गलहोस् ।

वहाँको पादमा रहेको धूलोलाई समेत म श्रेष्ठोत्तम सम्फी शिरद्वारा वन्दना गर्दैछु । यदि बुद्धप्रति मबाट कुनै अपराध हुनगएको भए त्यसलाई बुद्धले क्षमा गरिदिउन् ।

जीवन रहन्जेलसम्म म बुद्धको शरणमा जान्छु ।

### धर्म वन्दनाको अर्थ

भगवान् बुद्धको धर्म सुआख्यात, सादृष्टिक, अकालिक, एहिपश्यिक, औपनयिक र विद्वत्‌जनहरूले प्रत्यक्ष गरी थाहा पाउनुपर्ने हो ।

त्यसप्रकारका निर्वाणमा पुन्याउने धर्मलाई नमस्कार ।

अघि भएका धर्मलाई पनि, पछि हुने धर्मलाई पनि, अहिले भएका धर्मलाई पनि सधैं वन्दना गर्दैछु ।

धर्मबाहेक मेरो लागि अरु शरण छैन, धर्म नै मेरो उत्तम शरण हो । यो सत्यवचनको प्रभावद्वारा मेरो जयमङ्गल होस् ।

दुई प्रकारबाट पनि उत्तम भएका धर्मलाई म शिरद्वारा वन्दना गर्दछु ।

यदि धर्मप्रति मबाट कुनै अपराध हुन गए त्यसलाई धर्मद्वारा क्षमा गरिदिनुहोला जीवन रहन्जेलसम्म म धर्मको शरणमा जान्छु ।

### संघ वन्दनाको अर्थ

भगवान् बुद्धका श्रावकसंघहरू सुप्रतिपन्न छन् । भगवान् बुद्धका श्रावकसंघहरू ऋजुप्रतिपन्न छन् । भगवान् बुद्धका श्रावकसंघहरू न्यायप्रतिपन्न छन् । भगवान् बुद्धका श्रावकसंघहरू सामीचिप्रतिपन्न छन् । वहाँहरू जोडाअनुसार चारजोडा, एकएकजना अनुसार आठजना पुद्गलहरू हुन् । यी तथागतका श्रावकसंघहरू आट्वान गरी बोलाउन योग्य, अतिथिको रूपमा सत्कार गर्न योग्य, दान दक्षिणा दिन योग्य, दुवै हात जोडी नमस्कार गर्न योग्य र लोकमा अतुलनीय पुण्यरूपी बिउ रोजे खेत समान छन् ।

त्यसप्रकारका अष्ट आर्य पुद्गल महासंघहरूलाई नमस्कार ।

अधि हुनुभएका संघहरूलाई पनि, पछि हुने संघहरूलाई पनि, अहिले हुनुभएका संघहरूलाई पनि म सधै वन्दना गर्दछु ।

संघबाहेक अरु मेरो लागि शरण छैन । संघ नै मेरो उत्तम शरण हो । यो सत्यवचनको प्रभावद्वारा मेरो जयमङ्गल होस् ।

तीनप्रकारद्वारा उत्तम हुनुभएका संघहरूलाई म शिरद्वारा वन्दना गर्दछु । यदि संघप्रति मबाट कुनै अपराध हुनगएको भए त्यसलाई संघले क्षमा गरिदिनुहोस् । जीवन रहन्जेलसम्म म संघको शरणमा जान्छु ।

### चैत्य पूजाको अर्थ

सबै ठाउँमा सुप्रतिष्ठित गरिराखेका चैत्यलाई, भगवान्‌को पवित्र धातुलाई महाबोधिवृक्षलाई र बुद्धरूपलाई पनि म सधै वन्दना गर्दछु ।

### क्षमायाचनाको अर्थ

भो भगवान्, यदि मबाट मेरो काय, वाक्, चित्तद्वारा बेहाश भई, नबुझी केही दोष हुन गए गम्भीरातिगम्भीर प्रज्ञा भएका तपाईं तथागतले मलाई क्षमा गरिदिनुहोस् ।

### आशिकाको अर्थ

शुद्ध चित्तले गरेको यो बुद्ध पूजाद्वारा प्राप्त भएजति पुण्यको प्रभावद्वारा तथागतको सद्वर्म चिरस्थायी होऊन् । सबै लोकजन सुखी होऊन् ।

यो बुद्धपूजाद्वारा मैले जति पुण्य प्राप्त गरेको छु, ती सबै पुण्य अनुमोदनगरी सबैको मन हर्षित होऊन् ।

दानशीलादि दशपारमिता सबै पूरा गरी इच्छानुसार उत्तम बोधि प्राप्त गरी अमृत रूपी निर्वाणसुख अनुभव गर्न पाउने होऊन् ।

### प्रतिपत्ति पूजाको अर्थ

यस धर्मानुकूल धर्माचरणद्वारा बुद्धलाई पूजा गर्दैछु ।

यस धर्मानुकूल धर्माचरणद्वारा धर्मलाई पूजा गर्दैछु ।

यस धर्मानुकूल धर्माचरणद्वारा संघलाई पूजा गर्दैछु ।

यस धर्मानुकूल धर्माचरणद्वारा अवश्य पनि म जन्म जरा मरणबाट मुक्त हुनसक्ने होऊँ ।

### कामनाको अर्थ

यस पुण्यको प्रभावद्वारा बालजनहरूको संगत गर्न नपरोस् । निर्वाणमा नपुगुञ्जेल सत्पुरुषहरूको संगत गर्न पाऊँ ।

मेरो यस पुण्यद्वारा मैले आश्रवक्षय हुने निर्वाणलाई धारण गर्न पाउने होऊँ ।

मेरो यस पुण्य निर्वाणको हेतु होओस् ।

मेरो यस पुण्यद्वारा सबै सत्त्वहरू सुखी होऊन् ॥१७॥

## महोपकारक महाशी सयादोयागु

### अववाद<sup>६</sup>

- १) शान्तादर्श शासनाश्रम, बृद्धि ज्वीगु श्रद्धा वःपिनि।  
भेपिसथे जिमिस न, याये दान शील श्रेष्ठ भावना॥  
(शान्तादर्श शासनाश्रम, बृद्धि हुन्छ श्रद्धा आउनेहरूको।  
अख्लेखै हामीले पनि, गरौं दान शील श्रेष्ठ भावना॥ )  
(अप्पःसिगु स्वानुभूति)
- २) धात्थेयागु सुखया कारण, ऐश्वर्य भोग स्थिरता।  
हीनत्वं जुईकी सो रक्षा, लिघ्सा श्रेष्ठ त्यागता॥  
(साच्चैको सुखको कारण, ऐश्वर्य भोग स्थिरता।  
हीनत्वले हुन्छ सो रक्षा, भरोसा श्रेष्ठ त्यागता॥ )  
(सूत्र महावर्ग अर्थकथा - ६२)
- ३) शील गन्ध सदा नस्वा, शीलालंकार भः भः धा।  
प्वात्ती दुर्गती शील रक्षा, लिघ्सा श्रेष्ठ शीलता॥  
(शील गन्ध सदैव सुगन्ध, शीलालंकार सुन्दर छ।  
दुर्गति बन्द हुन्छ शील रक्षाले, भरोसा श्रेष्ठ शीलता॥ )  
(सूत्र महावर्ग अर्थकथा -६३)
- ४) लुया वक्त भाविता यायेव, दिपा मदयेक व्यातुक।  
छुटे जुई नामरूप व, कारण कार्य धर्मत।  
झानय् स्पष्ट जुई धात्थे, अनित्य दुःख च्यतुक।

६ अन्तरास्त्रिय बौद्ध भावना केन्द्र, बुद्धनगर शखमूलया पुस्तिकापाले

अनात्म सिया वई याउँक, प्रवेश निर्वाण अःपुक॥  
 (उत्पन्न भएका सबै भाविता गरे, नटुटाइकन बलियोसँग।  
 छुट्दछ नामरूप र कारण कार्य धर्म।  
 ज्ञानमा स्पष्ट हुन्छ साँच्चै, अनित्य दुःख राप्रोसँग।  
 अनात्म थाहा पाउँछ सजिलै, प्रवेश निर्वाण सजिलोसँग॥ )  
 (स्मृतिप्रस्थान सूत्रादि)

- ५) स्मृति हे जिगु आश्रय खः, स्मृति हे स्थान चक्रमण।  
 याये जि च्वनेगु स्मृतिइ हे, स्मृति हे जिगु रक्षण॥  
 (स्मृतिनै मेरो आश्रय हो, स्मृति नै स्थान चक्रमण।  
 बस्तु म स्मृतिका साथ, स्मृति नै मेरो रक्षण॥ )

## स्मृतिप्रस्थान प्रतिज्ञा बच

स्मृतिप्रस्थान धर्मचक्र, प्रतिज्ञाद्वारा तथागती।  
 आज्ञा जुल दृढरूप, दइगु फल सुनिश्चित॥  
 श्रमण गृहस्थ गुपिसं, बृद्धि जुईकी व धर्मत।  
 यक्को ब्यूसा न्हेद दुने, जुईफु अरहन्त निश्चित॥  
 (स्मृतिप्रस्थान धर्मचक्र, प्रतिज्ञाद्वारा तथागतले।  
 आज्ञा भयो दृढरूपले, पाइन्छ फल सुनिश्चित॥  
 श्रमण गृहस्थ जसले, बृद्धि गर्दछ त्यो धर्मलाई।  
 धेरै बितेतापनि ७ वर्ष भित्र, अरहन्त निश्चितले॥ )

ल्य हे ल्यसा अनागामी ला, ध्यनी अवश्य भेव न।  
 तीक्ष्णप्रज्ञ ला न्हेनु दुने, दयेकी मार्ग फल उगु॥  
 (बाँकी रहेतापनि अनागामीमा, पुगदछ अवश्यपनि।

तीक्ष्णप्रज्ञाले त ७ दिनभित्र, बनाउदछ मार्ग फल त्यो। )

दृढनिर्भिक स्वीकृति, धर्मचक्र कना विज्याः।

तया आस्था बुद्धप्रति, वरकामी जू निशकित॥

(दृढनिर्भिक स्वीकृति, धर्मचक्र बताउनुभयो।

राखी आस्था बुद्धप्रति, वरकामी होऊ निशकित॥ )

याकनं या बृद्धि थःके, स्मृतिप्रस्थान भावना।

अले तिनि दई निर्वाण, धात्ये शीतल शान्तिया॥

(छिटो गर बृद्धि आफूमा, स्मृतिप्रस्थान भावना।

अनि पाईन्छ निर्वाण, साँच्चैको शीतल शान्ति॥ )

(महाशी देशना स्मरणिका)

## कर्म प्रतिफल थी थी

अल्पायु जुइ परहिंसां, अहिंसां दीर्घ आयु जुइ।

परसास्ति रोग आपाः, दयां जुइ खः निरोगी नं।।

(अल्पायु हुन्छ परहिसाले, अहिसाले दीर्घ आयु।

परसास्तिले रोग धेरै, दयाले हुन्छ निरोगी पनि॥ )

दोष अग्निं कुरूप जुइ, सह यायेवं सुरूप नं।

ईर्ष्या मदु परिवार, लयतां यशस्वी जुइ जुल॥

(दोष अग्निले कुरूप हुन्छ, सहनशीलताले सुरूप।

ईर्ष्याले हुँदैन परिवार, खुशीले यशस्वी हुनेछ॥ )

जुइ दरिद्र कपटं ला, त्यागं धनी जुइ जुल।

अगौरवं नीच जुइ न्हां, उच्चकुलीन गौरवं॥

(हुन्छ दरिद्र कपटले, त्यागले धनी हुने भयो।

अगौरवले नीच हुन्छ, उच्चकुलीन गौरवले॥)

अपरीक्षां ज्ञान पा: जुइ, परीक्षां ज्ञान वृद्धि नं।  
मभिं यायेवं मभिं जुइ सो, भिं यायेवं नं भिं हानं।

यायेमा: सुख दुःख भोग, दयेका भिं मभिं थन॥।

(अपरीक्षाले ज्ञान कम हुन्छ, परीक्षाले ज्ञान वृद्धि ।

नराम्रो गर्दा नराम्रो नै, राम्रो गर्दा राम्रो नै।

गर्नुर्छ सुख दुःख भोग, बनाई राम्रो नराम्रो यहाँ॥ )

( महास्थविर महाशी सयादो )

## मौत्री भावना

### नेपालभाषामा

१.	आः थन दुपि झीपि सकले, नित्य सुखी जुइमा: शरीर व मनं।
२.	श्रमण गृहस्थ झीपि सकले, „ „ „ „ „
३.	अनन्त गुणवान गुरु आचार्य, „ „ „ „ „
४.	अनन्त गुणवान, माँ बौ निम्हं, „ „ „ „ „
५.	झी विहार दुनेया आपालं सत्त्वपि, „ „ „ „ „
६.	झी शहर दुनेया आपालं सत्त्वपि, „ „ „ „ „
७.	झी क्षेत्र दुनेया आपालं सत्त्वपि, „ „ „ „ „
८.	सकल श्रमण संघ गणपि, „ „ „ „ „
९.	प्यांगू प्रत्ययया दाता गणपि, „ „ „ „ „
१०.	राज उपराज क्षेत्र दक्षया, „ „ „ „ „
११.	खुँ डाखुँ लुच्चा छुच्चा हेकासि दक्ष, „ „ „ „ „
१२.	झी चक्रवालया सकल सत्त्वपि, „ „ „ „ „
१३.	अनन्त चक्रवालया सकल सत्त्वपि, „ „ „ „ „
१४.	अपाय प्यांग्या सकल सत्त्वपि, „ „ „ „ „
१५.	मनुष्य देव व ब्रह्मा सकले, „ „ „ „ „
१६.	स्वीछागू भूवनया सकल सत्त्वपि, „ „ „ „ „

## जोपालीमा अर्थ

१. यहाँ भएका हामी सबै, नित्य सुखी होऊन्, शरीर र मनले।
२. श्रमण गृहस्थ हामी सबै, „ „ „ „ „ „
३. अनन्त गुणवान् गुरु आचार्य, „ „ „ „ „ „
४. अनन्त गुणवान् आमा बुबा, „ „ „ „ „ „
५. यस विहार भित्रका सबै सत्त्वहरू, „ „ „ „ „ „
६. यस शहर भित्रका सबै सत्त्वहरू, „ „ „ „ „ „
७. यस क्षेत्र भित्रका सबै सत्त्वहरू, „ „ „ „ „ „
८. सबै श्रमण संघ गणहरू, „ „ „ „ „ „
९. चतुप्रत्यय दाता गणहरू, „ „ „ „ „ „
१०. राज उपराज क्षेत्र सबैका, „ „ „ „ „ „
११. चोर, डाँका, लुच्चा, छुच्चा, फटाहा सबै, „ „ „ „ „ „
१२. यस चक्रवालका सबै सत्त्वहरू, „ „ „ „ „ „
१३. अनन्त चक्रवालका सबै सत्त्वहरू, „ „ „ „ „ „
१४. चार अपायका सबै सत्त्वहरू, „ „ „ „ „ „
१५. मनुष्य देव र ब्रह्मा सबै, „ „ „ „ „ „
१६. ३१ भूवनका सबै सत्त्वहरू, „ „ „ „ „ „

## मैत्री भावना

METTA BHĀVANĀ

(Loving Kindness)

अहं अवेरो होमि अब्यापज्जो होमि

Aham avero homi abyāpajjo homi

May I be free from enmity. May I be free from mental suffering

म शत्रु भय नभएको हुनसकुं, मानसिक दुःख नभएको हुन सकुं ।

अनीघो होमि सुखी अत्तानं परिहरामि

Anīgho homi sukhī attānam pariharāmi

May I be free from physical sufferings. May I go about my daily chores happily with ease and comfort

म शारीरिक दुःख नभएको हुनसकुं, म आफ्नो जीवन सुखपूर्वक बिताउँदै जानसकुं ।

मम माता पितु आचरिया च जातिभित्ता च सब्रह्मचारिनो च

Mama mātā pitu ācariyā ca nātīmittā ca Sabrahmacārino ca

May my parents, teachers, relatives, friends

मेरो आमा बुबा, गुरु आचार्य, ज्ञातिबन्धु, साथी भाईहरू,

अवेरा होन्तु अब्यापज्जा होन्तु अनीघा होन्तु

Averā hontu abyāpajjā hontu anīghā hontu

Those who practice Dhamma. May they be free from enmity/danger, mental and physical sufferings.

उनीहरू सबै शत्रुभय नभएका होऊन्। मानसिक दुःख नभएको होऊन्,

शारीरिक दुःख नभएका होऊन् ।

सुखी अत्तानं परिहरन्तु

Sukhī attānam pariharantu

May they go about their daily chores happily with ease and comfort

आ-आफ्ना जीवन सुखपूर्वक बिताउँदै जान सकून् ।

इमस्मि आरामे सबे योगिनो

**Imasmin ārāme sabbe yogino**

May all the Yogis in this compound

यस क्षेत्रभित्रका सबै योगीहरू (ध्यान अभ्यासरत व्यक्तिहरू)

अवेरा होन्तु, अव्यापज्जा होन्तु, अनीघा होन्तु

**Averā hontu abyāpajjā hontu anīghā hontu**

Be free from enmity / danger, be free from mental sufferings, be free from physical sufferings

शत्रु भय नभएका होऊन्, मानसिक दुःख नभएका होऊन्, शारीरिक दुःख नभएका होऊन् ।

सुखी अत्तानं परिहरन्तु

**Sukhī attānam pariharantu**

May they go about their daily chores happily with ease and comfort.

आ-आफ्नो जीवन सुखपूर्वक बिताउँदै जानसकून् ।

इमस्मि आरामे सबे भिक्खू सामणेरा च उपासका उपासिकायो च

**Imasmin ārāme sabbe bhikkhū sāmanerā ca Upāsakā upāsikāyo ca**

May all the Bhikkhus and Samaneras (Novices) in this compound, Laymen and laywomen devotees,

यस क्षेत्रभित्रका सबै भिक्षु, श्रामणेर, उपासकउपासिकाहरू,

अवेरा होन्तु अव्यापज्जा होन्तु अनीघा होन्तु

**Averā hontu abyāpajjā hontu anīghā hontu**

Be free from enmity, mental and physical sufferings.

शत्रु भय नभएका होऊन्, मानसिक दुःख नभएका होऊन्, शारीरिक दुःख नभएका होऊन् ।

सुखी अत्तानं परिहरन्तु

**Sukhī attānam pariharantu**

May they go about their daily chores happily with ease and comfort.

आ-आफ्नो जीवन सुखपूर्वक बिताउँदै जानसकून् ।

अम्हाकं चतुपच्यदायका

**Amhākām catupaccayadāyakā**

May our donor of the 4 supports- robe, food, medicine, lodging.

चतुप्रत्यय (चीवर, भोजन, औषधी र बास) दाताहरू ।

अवेरा होन्तु, अब्यापज्जा होन्तु, अनीघा होन्तु

**Averā hontu, abyāpajjā hontu anīghā hontu**

May they be free from enmity/ danger. Be free from mental sufferings,  
be free from physical sufferings

शत्रु भय नभएका होऊन्, मानसिक दुःख नभएका होऊन्, शारीरिक दुःख  
नभएका होऊन् ।

सुखी अत्तानं परिहरन्तु

**Sukhī attānam pariharantu**

May they go about their daily chores happily with ease and comfort.

उग-आफ्नो जीवन सुखपूर्वक बिताउँदै जानस्कून् ।

आम्हाकं आरक्खादेवता इमस्मि विहारे इमस्मि आवासे

**A māhākām ārakkhā devatā imasmiṁ vihāre imasmiṁ āvāse**

May our guardian deities within this temple, within this place

हाम्पा आरक्षक देवताहरू, यस विहारका, यस ठाउँका

इमस्मि आरामे आरक्खादेवता

**In rasmiṁ ārāme ārakkhā devatā averā hontu**

Within this compound, the guardian deities

यसन क्षेत्रका आरक्षक देवताहरू,

अवेरा होन्तु, अब्यापज्जा होन्तु , अनीघा होन्तु

**Albyāpajjā hontu anīghā hontu**

May be free from enmity, be free from danger. Be free from mental  
sufferings, be free from physical sufferings.

शत्रुभय नभएका होऊन्, खतरा नभएका होऊन्। मानसिक दुःख नभएका  
होऊन्, शारीरिक दुःख नभएका होऊन् ।

सुखी अत्तानं परिहरन्तु

**Sukhī attānam parihaarantu**

May they go about their daily chores happily with ease and comfort.

आ-आफ्ना जीवन सुखपूर्वक बिताउँदै जानसङ्कृन् ।

सबे सत्ता सबे पाणा सबे भूता

**Sabbe sattā sabbe pañā sabbe bhūtā**

All beings all that can breathe, all that re visible.

सबै सत्त्वहरू, सबै प्राणीहरू जो स्वास फेर्छन्, सबै अदृश्य प्राणीहरू

सबे पुगला सबे अत्तभावपरियापन्ना

**Sabbe pugglā sabbe attabhāva pariyāpannā**

All individual with identity, all beings with body.

सबै पुद्गलहरू (व्यक्तिहरू), सबै आत्म भावसहित (शरीरसहित) का

सब्बा इत्थियो सबे पुरिसा सबे अरिया

**Sabbā itthiyo sabbe purisā sabbe ariyā**

All females, all males, all worthy/noble ones.

सबै नारीहरू, सबै पुरुषहरू, सबै आर्यहरू

सबे अनरिया सबे देवा सबे मनुस्सा सबे विनिपातिका

**Sabbe anariyā sabbe devā sabbe manussā, Sabbe vinipātikā**

All not noble/worldings. All deities, all humans,all beings from the planes of suffering,

सबै अनार्यहरू, सबै देवताहरू, सबै मनुष्यहरू, चारअपायमा परेका सबै प्राणीहरू,

अवेरा होन्तु, अब्यापज्जा होन्तु, अनीघा होन्तु

**Averā hontu, abyāpajjā hontu, anīghā hontu**

May be free from enmity,be free from mental and physical sufferings.

शत्रु भय नभएका होऊन् , मानसिक र शारीरिक दुःख नभएका होऊन् ।

सुखी अत्तानं परिहरन्तु

**Sukhī attānam pariharantu**

May they go about their daily chores happily with ease and comfort.

आ-आप्नो जीवन सुखपूर्वक बिताउँदै जान सकून् ।

दुःखा मुच्चन्तु यथा लद्धसम्पत्तितो माविगच्छन्तु

**Dukkhā muccantu yathā-laddha sampattito mavigacchantu**

May they be free from present sufferings. May their properties already acquired by rightful means not diminish, not lost or stolen.

दुःखबाट मुक्त भएका होऊन्, आ-आफूलाई प्राप्त भएका सम्पत्तिहरू नाश नहोस्, नहराओस्, नचोरियोस् ।

कम्मस्सका

**Kammassakā**

May they have their own good or bad actions.

आफूले गरिआएका राम्रा र नराम्रा कामनै कर्मका रूपमा आप्नो निजी सम्पत्तिका रूपमा भएका होऊन्।

पुरत्थिमाय दिसाय पच्छिमाय दिसाय

**Puratthimāya disāya pacchimāya disāya.**

May all those in the eastern direction, in the western direction

पूर्व दिशाका, पच्छिम दिशाका

उत्तराय दिसाय दक्खिणाय दिसाय

**Uttarāya disāya dakkhiṇāya disāya**

In the northern direction, in the southern direction.

उत्तर दिशाका, दक्षिण दिशाका

पुरत्थिमाय अनुदिसाय पच्छिमाय अनुदिसाय

**Puratthimāya anudisāya pacchimāya anudisāya**

In the south-eastern direction, in the north-western direction.

दक्षिण-पूर्व कुना (आग्नेय) का, उत्तर-पच्छिम कुना (वामत्य) का

उत्तराय अनुदिसाय दक्षिणाय अनुदिसाय

**Uttarāya anudisāya dakkhiṇāya anudisāya**

In the north-eastern direction, south-western direction

उत्तर-पूर्व कुना (ईसान) का, दक्षिण-पश्चिम कुना(नैऋत्य)का

हेष्टिमाय दिसाय उपरिमाय दिसाय

**Hehimāya disāya uparimāya disāya**

Those below, those above

तल दिशाका, माथि दिशाका

सबे सत्ता सबे पाणा सबे भूता

**Sabbe sattā sabbe pañā sabbe bhūtā**

All beings, all that can breathe, all that re visible.

सबै सत्त्वहरू, सबै प्राणीहरू जो स्वास फेर्छन्, सबै अदृश्य प्राणीहरू

सबे पुग्गला सबे अत्तभाव परियापन्ना

**Sabbe pugglā sabbe attabhāva pariyāpannā**

All individuals with identity, all beings with body.

सबै पुद्गलहरू (व्यक्तिहरू), सबै आत्म भावसहित (शरीरसहित) का

सबा इथियो सबे पुरिसा सबे अरिया

**Sabbā itthiyo sabbe purisā sabbe ariyā**

All females, all males, all worthy/noble ones.

सबै नारीहरू, सबै पुरुषहरू, सबै आर्यहरू

सबे अनरिया सबे देवा सबे मनुस्सा सबे विनिपातिका

**Sabbe anariyā sabbe devā sabbe manussā Sabbe vinipātikā**

All not noble/ worldings, all deities, all humans ,all beings from the planes of sufferings,

सबै अनार्यहरू, सबै देवताहरू, सबै मनुष्यहरू, चारअपायमा परेका सबै प्राणीहरू

अवेरा होन्तु अब्यापज्जा होन्तु अनीधा होन्तु

Averā hontu, abyāpajjā hontu anīdha hontu

Be free from enmity/ danger, be free from mental sufferings, be free from physical sufferings

शत्रु भय नभएका होऊन् , मानसिक दुःख नभएका होऊन्, शारीरिक दुःख नभएका होऊन् ।

सुखी अत्तानं परिहरन्तु

Sukhī attānam pariharantu

May they go about their daily chores happily with ease and comfort.

आ-आफ्नो जीवन सुखपूर्वक बिताउँदै जानसकून् ।

दुःखा मुच्चन्तु यथा लद्धसम्पत्तितो माविगच्छन्तु

Dukkhā muccantu yathā-laddha- sampattito māvigarachchantu

May they be free from present sufferings. May their properties already acquired by rightful means not diminish, not lost or stolen

दुःखबाट मुक्त भएका होऊन्, आ-आफूलाई प्राप्त भएका सम्पत्तिहरू नाश नहोस्, नहराओस्, नचोरियोस् ।

कम्मस्सका

Kammassakā

May they have their own good or bad actions.

आफूले गरिआएका राम्रा र नराम्रा कामनै कर्मका रूपमा आफ्नो निजी सम्पत्तिका रूपमा भएका होऊन् ।

उद्ध याव भवग्गा च अधो याव अवीचितो

Uddhami yāva bhavaggā ca adho yāva avīcito

May all those on top of the planes of existence, all those at the bottom of the woeful states.

माथि भवाग्रबाट तल अविचितसम्मका

समन्ता चक्कवालेसु ये सत्ता पथविचरा

**Samantā cakkavālesu ye sattā pathavicarā**

All on the whole universe, all earthbound beings.

चक्रवाल चारैतर्फबाट पृथ्वीमा विचरण गर्दै हिँड्ने जो सत्त्वहरू छन् ।

अव्याप्ज्जा निवेरा च निददुक्खा चानुपद्वा

**Abyāpajjā niverā ca niddukkhā cānupaddavā**

May they be free from sufferings, may they come to no harm.

ती सबै शारीरिक, मानसिक दुःख नभएका होऊन्, शत्रु नभएका, दुःख र उपद्रव नभएका होऊन् ।

उद्ध याव भवग्गा च अधो याव अवीचितो

**Uddhami yāva bhavaggā ca adho yāva avīcito**

May all those on top of the planes of existence, all those at the bottom of the woeful states.

माथि भवग्रबाट तल अविचिसम्भका

समन्ता चक्कवालेसु ये सत्ता उदकेचरा

**Samantā cakkavālesu ye sattā udakecarā**

All on the whole universe, all waterbound beings.

चक्रवाल चारैतर्फबाट पानीमा विचरण गर्दै हिँड्ने जो सत्त्वहरू छन् ।

अव्याप्ज्जा निवेरा च निददुक्खा चानुपद्वा

**Abyāpajjā niverā ca niddukkhā cānupaddavā**

May they be free from sufferings, may they come to no harm.

ती सबै शारीरिक, मानसिक दुःख नभएका होऊन्, शत्रु नभएका, दुःख र उपद्रव नभएका होऊन् ।

उद्ध याव भवग्गा च अधो याव अवीचितो

**Uddhami yāva bhavaggā ca adho yāva avīcito**

May all those on top of the planes of existence, all those at the bottom of the woeful states.

माथि भवाग्रबाट तल अविचिसम्मका

समन्ता चक्रवालेसु ये सत्ता आकासेचरा

**Samantā cakkavālesu ye sattā ākasecarā**

All on the whole universe, all skybound beings.

चक्रवाल चारैतर्फबाट आकाशमा विचरण गर्दै हिड्ने जो सत्त्वहरू छन् ।

अव्यापज्जा निवेरा च निददुकखा चानुपद्धवा

**Abyāpajjā niverā ca niddukkhā cānupaddavā**

May they be free from sufferings, may they come to no harm.

ती सबै शारीरिक, मानसिक दुःख नभएका होऊन्, शत्रु नभएका, दुःख र

उपद्रव नभएका होऊन् ।

साधु ! साधु ! साधु !



## महासतिपट्टानसुत - धर्म घोषणा

“एकायनो अयं भिक्खवे मगगो सत्तानं विसुद्धिया, सोकपरिदेवानं समतिक्कमाय, दुःख-दोमनस्सानं अत्थङ्गमाय जायस्स अधिगमाय, निब्बानस्स सच्छिकिरियाय, यदिदं चत्तारो सतिपट्टाना ।”

भिक्षुषि ! क्वातुसे च्वक चायेका च्वनेगु-स्मृति क्वातुकेगु धयागु गुगु प्यंगू स्मृतिप्रस्थान दयाच्वन । क्वातुसे च्वक चायेका च्वनेगु-स्मृति क्वातुकेगु स्मृतिप्रस्थान धयागु थुगु आचरण मार्ग बुद्ध, प्रत्येक बुद्ध, भावी आर्यश्रावक सकल सत्त्व समूहपिनि चित्त मलं रहित जुया तापाना शुद्ध याये निति, शोक यायेगु, डाह जुइकेगु, विलाप यायेगुयात अतिक्रमण याये निति वा पुला वने निति, शारीरिक दुःख मानसिक दुःख निरोध, शान्त र मदयेका छवयेया निति; आर्यमार्ग प्राप्त यायेया निति व निर्वाणयात साक्षात्कार यायेया निति छपु मात्र लै, छगू मात्र मार्ग खः।

(भिक्षुहरू ! दरिलो गरी भाविता गरिरहने - स्मृति दरिलो पार्नु भनेको जुन चार स्मृतिप्रस्थान छन् । दरिलो गरी भाविता गरिरहने - स्मृति दरिलो पार्ने स्मृतिप्रस्थान भन्ने यो आचरण मार्ग बुद्ध, प्रत्येकबुद्ध, भावी आर्यश्रावक सम्पूर्ण सत्त्व समूहहरूको चित्त दोषरहित भई शुद्ध गर्नकोनिम्ति, शोक गर्नु, डाह गर्नु, बिलाप गर्नुलाई अतिक्रमण गर्नको निम्ति वा पार गर्नकोनिम्ति, शारीरिक दुःख निरोध, शान्त र निर्मूल गर्नको निम्ति एक मात्र बाटो, एक मात्र मार्ग हो ।)

कतमे चत्तारो ?

इध भिक्खुवे, भिक्खु

काये कायानुपस्ती विरहति आतापी, सम्पजानो, सतिमा,

विनेय्य लोके अभिज्ञा-दोमनस्सां

वेदनासु वेदनानुपस्ती विरहति, आतापी, सम्पजानो, सतिमा,

विनेय्य लोके अभिज्ञा-दोमनस्सां

चित्ते चित्तानुपस्ती विहरति आतापी, सम्पजानो, सतिमा,

विनेय्य लोके अभिज्ञा-दोमनस्सां

धम्मेसु धम्मानुपस्ती विरहति आतापी, सम्पजानो, सतिमा,

विनेय्य लोके अभिज्ञा-दोमनस्सां

परंग् स्मृतिप्रस्थान धयागु छु छु खः भिक्षुपिं ?

थुगु बुद्धशासनय उद्योग याना च्वम्ह व्यतिं क्लेशयागु दाग, मनयागु  
खितियात क्वाका पुका गंका मदयेका छ्वये पौगु सम्यक् प्रधान वीर्य दुम्ह  
जुया क्वातुसे च्वक उद्योग याइहा जुया स्मृति दुम्ह लुभकेगु दुम्ह  
जुया बालाक प्रकार प्रकार स्यूम्ह जुया अनित्य, दुःख, अनात्म व

१. अशुभ स्वभावगु रूप समूह कायय् अनित्य, दुःख, अनात्म व अशुभ  
जुया च्वगु रूप समूह मात्र खः
२. स्वभाव दया अनुभवमात्र जुयाच्वगु वेदनाय् अनित्य, दुःख, अनात्म  
अनुभूति मात्र खः
३. स्वभाव दया सीकिगु मात्र जुयाच्वगु चित्तय् अनित्य, दुःख, अनात्म  
सीकेगु मात्र खः
४. स्वभाव दया आत्म मखुगु स्वभाव धर्मय्, अनित्य, दुःख, अनात्म स्वभाव  
दया आत्म मखुगु स्वभाव धर्म मात्र खः धका भाविता याना खंका  
भाविता यायेगु व खंके माःगु रूप समूह लोकय् उपादानस्कन्ध न्यागू  
धयागु लोकय् भाविता याये मलाइबले उत्पन्न जुया वये पौगु

अभिद्या व दौर्मनस्ययात भाविता याये मलाइबले उत्पन्न जुइ फूगु  
लोभ व दोषयात उत्पत्र जुइगु अवसर मदयेक तदङ्ग, विक्खम्भन  
(विष्कम्भन) प्रहाणद्वारा हटे याना मदयेका च्वनीगु जुया च्वन ।

### चार स्मृतिप्रस्थान भनेका के के हुन्, भिक्षुहरु ?

यो बुद्धशासनमा उद्योग गरिरहने व्यक्ति क्लेशको दाग, मनको  
मयललाई हटाई पोल्ल लगाई सुकाइ निर्मूल पार्नसक्ने सम्यक्  
प्रधान वीर्य भएको व्यक्ति भई दृढ र दरिलो दरिलो हुनेगरी उद्योग  
गर्ने व्यक्ति स्मृति भएको सम्भिन्ने व्यक्ति भई राम्रो प्रकारप्रकारले  
ज्ञानले युक्त भई अनित्य, दुःख, अनात्म र

- १) अशुभ स्वभावको रूप समूह शरीरमा अनित्य, दुःख अनात्म र अशुभ  
भझरहेको रूप समूह मात्र हो ।
- २) स्वभाव भई अनुभव मात्र भझरहेको वेदनामा अनित्य, दुःख अनात्म  
अनुभूति मात्र हो ।
- ३) स्वभाव भई थाहा पाउन सक्ने मात्र भझरहेको चित्तमा अनित्य दुःख,  
अनात्म थाहा पाउने मात्र हो ।
- ४) स्वभाव भझ आत्म नभएको स्वभाव धर्ममा अनित्य दुःख, अनात्म  
स्वभाव भई आत्म नभएको स्वभाव धर्म मात्र हो भनि भाविता गरी  
देखी, भाविता गर्ने र देख्नैपर्ने रूप समूह लोकमा उपादान स्कन्ध  
पाँचवटा भन्ने लोकमा भाविता गर्न नभ्याएको बेला उत्पन्न हुनसक्ने  
अविद्या र दौर्मनस्यलाई भाविता गर्न नभ्याएको बेला उत्पन्न हुनसक्ने  
लोभ र दोषलाई उत्पन्न हुने अवसर नहुने गरी तदङ्ग, विक्खम्भन  
(विष्कम्भन) प्रहाणद्वारा हटाई बस्छ ।

## महासतिपट्ठान आनिशंस

यो हि कोचि भिक्खवे ! इमे चत्तारो सतिपट्टाने एवं भावेय्य सत्त वस्सानि तस्स द्विन्नं फलानं अञ्जतरं फलं पाटिकङ्गं दिट्टेव धम्मे अञ्जा, सति वा उपादिसेसे अनागामिता ।

तिट्टन्तु भिक्खवे ! सत्त वस्सानि ! यो हि कोचि भिक्खवे ! इमे चत्तारो सतिपट्टाने एवं भावेय्य छ वस्सानि, पञ्च वस्सानि, चत्तारि वस्सानि, तीणि वस्सानि, द्वे वस्सानि, एकं वस्सं ।

तिट्टतु भिक्खवे ! एकं वस्सं यो हि कोचि भिक्खवे ! इमे चत्तारो सतिपट्टाने एवं भावेय्य सत्त मासानि, तस्स द्विन्नं फलानं अञ्जतरं फलं पाटिकङ्गं दिट्टेव धम्मे अञ्जा, सति वा उपादिसेसे अनागामिता ।

तिट्टन्तु भिक्खवे ! सत्त मासानि ! यो हि कोचि भिक्खवे ! इमे चत्तारो सतिपट्टाने एवं भावेय्य छ मासानि, पञ्च मासानि, चत्तारि मासानि, तीणि मासानि, द्वे मासानि, एकं मासं, अड्डमासं ।

तिट्टतु भिक्खवे ! अड्डमासो, यो हि कोचि भिक्खवे इमे चत्तारो सतिपट्टाने एवं भावेय्य सत्ताहं, तस्स द्विन्नं फलानं अञ्जतरं फलं पाटिकङ्गं दिट्टेव धम्मे अञ्जा, सति वा उपादिसेसे अनागामिताति ।

(भिक्षुपि सु गुम्ह भिक्षु, भिक्षुणी, अथवा उपासक वा उपासिका थ्व प्यगू स्मृतिप्रस्थानयात आनापान आदि २१ काण्डय् कना तःगु बमोजिम् न्हेदैं तक भावना याई वयात थ्व हे जन्मय् अरहत फल वा उपादान बाकि ल्यना च्वंगु दुसा अनागामी फल निगू मध्यय् छगू फल अवश्य प्राप्त जुइ।

भिक्षुपि ७ दैं या खँ अथे ति। भिक्षुपि सु गुम्ह भिक्षु, भिक्षुणी, उपासक उपासिका थ्व प्यगू स्मृतिप्रस्थानयात थुकथ ६ दैं, ५ दैं, ४ दैं, ३ दैं, २ दैं, दच्छ। अभ भिक्षुपि, दच्छिया खँ अथेति, भिक्षुपि, गुम्हेसिन थ्व प्यगू स्मृति प्रस्थानयात यथाकथित नियमानुरूप ७ ला तक भावना याइ, वयात

थव हे जन्मय् अरहत्त फल वा उपादान बाकि ल्यना च्यंगु दुसा अनागामी फल निगू मध्यय् छगू फल अवश्य प्राप्त जुइ ।

भिक्षुपि न्हेला अथेनि ति न्हेला धयागुयात थाति नि ति भिक्षुपि सु छम्ह भिक्षु, भिक्षुणी, उपासक व उपासिका थुपि प्यंगू स्मृतिप्रस्थानयात थव कना वये धुंगु विधि अनुसार खुला तक, न्याला तक, प्यला तक, स्वला तक, निला तक, लच्छि तक, बाछि तक उत्पत्ति जुइकल-वृद्धि जुइकल धाःसा

(थुकथं वृद्धि जुइकीबले) (न्हापाथे तुं)।

भिक्षुपि बाछि अथे नि ति बाछि वृद्धि जुइकेमा: धयागुयात थुति नि ति भिक्षुपि सु छम्ह भिक्षु, भिक्षुणी, उपासक व उपासिका जुया च्यंम्ह व्यक्ति थुपि प्यंगू स्मृतिप्रस्थानयात कना वयागु विधि अनुसार न्हेन्हु यंक उत्पन्न जुइकल-वृद्धि जुइकल धाःसा उम्ह वृद्धि जुइकूम्ह (भिक्षु, भिक्षुणी, उपासक व उपासिका जुया च्यंम्ह व्यक्ति) यात प्रत्यक्ष आत्मभाव आःथुगु जन्मय् हे अरहन्त फल जूसा, आशक्त जुइगु उपादान ल्यं पुल्यं दयाच्चन तिनि धाःसा अनागामी फल जूसा थुपि निगू फलत मध्यय् छगू मखु छगू फलयात निःसन्देह सुनिश्चित रूप; उत्पन्न जुइतिनि धका विश्वास व भरोसा कायेगु कथं अभिवाचित जुया च्वन।)

(भिक्षुहरू ! कोही भिक्षु, भिक्षुणी अथवा उपासक उपासिका यी चार स्मृतिप्रस्थानलाई आनापान आदि २१ काण्डमा भने बमोजिम ७ वर्षसम्म भावना गर्छ, त्यसले यही जन्ममा अरहत् फल वा उपादान बाकि रहेको भए अनागामी फल दुई मध्येमा एक फल अवश्य प्राप्त गर्दछ ।

भिक्षुहरू ! ७ वर्षको कुरा एकतिर राख्बौं । भिक्षुहरू ! कोहि भिक्षु, भिक्षुणी, उपासक, उपासिकाद्वारा यी चार स्मृतिप्रस्थानलाई यसप्रकार ६ वर्ष, ५ वर्ष, ४ वर्ष, ३ वर्ष, २ वर्ष, १ वर्ष । फेरि भिक्षुहरू, १ वर्षको कुरा एकातिर राख्बौं, भिक्षुहरू । जुन व्यक्तिले यी चार स्मृतिप्रस्थानलाई

यथाकथित नियमानुरूप ७ महिनासम्म भावना गर्दछ, त्यसलाई यही जन्ममा अरहत् फल वा उपादान बाँकी भएको भए अनागामी फल दुई मध्येमा एक फल अवश्य प्राप्त हुन्छ ।

भिक्षुहरू ! ७ महिनाको कुरा थाति राख्बाँ । भिक्षुहरू कोही एक भिक्षु, भिक्षुणी, उपासक र उपासिकाद्वारा यी चार स्मृतिप्रस्थानलाई यो सुनाएर आएको विधि अनुसारले ६ महिनासम्म, ५ महिनासम्म, ४ महिनासम्म, ३ महिनासम्म, २ महिना सम्म, १ महिना सम्म, १५ दिन सम्म उत्पत्ति गराइयो- वृद्धि गराइयो भने (यसप्रकारले वृद्धि गराइयो) (अगाडि जस्तै) ।

भिक्षुहरू १५ दिन छोड्दै, १५ दिन वृद्धि गराउनुपर्ने भनेकोलाई थाति नै राख्बाँ । भिक्षुहरू ! कोही एक भिक्षु, भिक्षुणी, उपासक र उपासिका भइराखेको व्यक्ति यी चार स्मृतिप्रस्थानलाई सुनाएर आएको विधि अनुसारले ७ दिन उत्पन्न गराइयो-वृद्धि गराइयो भने त्यो वृद्धि गराउने (भिक्षु, भिक्षुणी, उपासक र उपासिका हुने व्यक्ति) लाई प्रत्यक्ष आत्मभाव यस जन्ममा नै अरहन्त फल भएपनि, आशक्त हुने उपादान बाँकि भएको रहेछ भने अनागामी फल भएपनि यी दुई फलहरू मध्येमा १ नभए अर्को फललाई निःसन्देह सुनिश्चित रूपले, उत्पन्न हुँदैछ भनि विश्वास र भरोसा गर्ने अनुरूप अभिवाच्छित भईरहेछ । )

## पुण्यानुमोदन (Sharing of merits)

इदं नो जातीनं होतु सुखिता होन्तु जातयो । (स्वको)

**Idam no nātīnam hotu, sukhitā hontu nātayo.**

Let this merit be for our relatives. May they be happy.

मेरो यो पुण्य हाम्रा आफन्ताहरूलाई प्राप्तहोस्। यस पुण्यका प्रभावले तिनीहरू सुखी रहन्।

एत्तावता च अम्हेहि, सम्भतं पुञ्जसम्पदं ।

सब्बे देवा अनुमोदन्तु, सब्ब-सम्पत्ति सिद्धिया ॥

**Ettāvatā ca amhehi , sambhata puññasampada.**

**Sabbe devā anumodantu , sabba-sampatti siddhiyā**

May all deities share this fortune merit which we have thus acquired for the acquisition of all kinds of happiness.

यहाँ सम्म हामीले प्राप्त गरेका पुण्य सम्पादनलाई सबै देवताहरूले सम्पूर्ण सिद्धि प्राप्तिका लागि अनुमोदन (स्वीकार) गर्न्।

एत्तावता च अम्हेहि, सम्भतं पुञ्जसम्पदं ।

सब्बे सत्ता अनुमोदन्तु, सब्ब-सम्पत्ति सिद्धिया ॥

**Ettāvatā ca amhehi , sambhata puññasampada.**

**Sabbe sattā anumodantu , sabba-sampatti siddhiyā**

May all beings share this fortune merit which we have thus acquired for the acquisition of all kinds of happiness.

यहाँ सम्म हामीले प्राप्त गरेका पुण्य सम्पादनलाई सबै सत्त्वहरूले सम्पूर्ण सिद्धि प्राप्तिका लागि अनुमोदन (स्वीकार) गर्न्।

एत्तावता च अम्हेहि, सम्भतं पुञ्जसम्पदं ।

सब्बे भूता अनुमोदन्तु, सब्ब-सम्पत्ति सिद्धिया ॥

**Ettāvatā ca amhehi , sambhata puññasampada.**

**Sabbe bhutā anumodantu , sabba-sampatti siddhiyā**

May all creatures share this fortune merit which we have thus acquired  
for the acquisition of all kinds of happiness.

यहाँ सम्म हामीले प्राप्त गरेका पुण्य सम्पादनलाई सबै प्राणीहरूले सम्पूर्ण  
सिद्धि प्राप्तिका लागि अनुमोदन (स्वीकार) गरन्।

साधु ! साधु ! साधु !

Sādhu Sādhu Sādhu

### अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रमा

### ध्यान गर्ने योगीहरूका लागि समय तालिका

बिहान	४.००	-	उठने / नित्यकर्म / चंकमण
	५.०० - ६.००	-	ध्यान
	६.०० - ६.१५	-	त्रिरत्नगुण - बुद्धपूजा -
	६.१५ - ७.००	-	जलपान/चक्रमण
	७.०० - ८.००	-	ध्यान
	८.०० - ९.००	-	ध्यान जांच/चक्रमण
	९.०० - १०.००	-	ध्यान
	१०.०० - ११.००	-	चक्रमण
	११.०० - १२.००	-	भोजन
मध्याह्न	१२.०० - १२.५५	-	आराम/चक्रमण
अपराह्न	१.०० - २.००	-	ध्यान
	२.०० - ३.००	-	चक्रमण
	३.०० - ४.००	-	धर्मदेशना
	४.०० - ५.००	-	सर्वत/चक्रमण
साँझ-राति	५.०० - ६.००	-	ध्यान
	६.०० - ७.००	-	चक्रमण
	७.०० - ८.००	-	ध्यान
	८.०० - ९.००	-	तातोपानी /चक्रमण
	९.०० - ९.३०	-	ध्यान
	९.३० - ९.४५	-	मैत्री भावना (शान्तादर्शदेखि)
	९०.०० -	-	पूर्णआराम

## सन्दर्भ ग्रन्थ

१. सुदर्शन, भिक्षु (सं.), भिक्षु सरणकर (नेपाली अनुवाद), महापरित्राण, Kualalumpur: Dhamma Aid Asia, A.D.2011
२. ज्ञानपूर्णिक, भिक्षु (अनु तथा सं.), परित्राण सूत्र (तृ. सं.), काठमाडौँ: ज्ञानदेवी कंसाकार, वि.सं. २०६७
३. महाशी सयादो, भिक्षु ज्ञानपूर्णिक (अनु.), महास्मृतिप्रस्थान सूत्र (पालि शब्दार्थ व अभिप्राय), काठमाडौँ : रत्न कुमारी शाक्य, वि.सं. २०४६, पेज २५५
४. बोधिज्ञान, भिक्षु (सम्पादक), बुद्धपूजा व संघकार्य विधि (तृ. सं.), ललितपुर : हरि महर्जन परिवार, वि.सं. २०६४
५. महाशी सयादो, भिक्षु ज्ञानपूर्णिक (अनुवाद), महान् सल्लख सूत्रोपदेश - १, स्वदेशी बिदेशी धर्मप्रेमी शाशनानुयायी श्रद्धावान्‌हरू, वि.सं. २०४७

अंग्रेजी निर्देशन विधिको लागि आधार लिइएको पुस्तक

Mahashi Sayadaw, U Nyi Nyi (trans-Eng), Practical Vipassana Meditational Exercises, Buddhasasananuggaha Association, Rangoon, AD 1978

# महोपकारक महासी सयादोको कार्यान्वयन उपदेश सतिपट्ठान विपस्सना भावना निर्देशन अनुसार ध्यान गरिने ध्यान केन्द्रहरू



अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र, बुद्धनगर, फोन: ४७८२७०७, ४७८४६३१, मो. ९८४९४६९२२६ (अ. अग्रजाणी)



Panditarama, Lumbini International Vipassana Meditation Centre  
Tel.: 977-071-580118, 977-9817576417 (Sayalay Bhaddamanika)



निर्माणाधीन लाकुरेभन्ज्याङ ध्यान केन्द्र, सम्पर्क फोन: ४७८२७०७, ४७८४६३१, मो. ९८४९४६९२२६



रत्न विपश्यन Dhawali Thabdehri from <http://dharma.digital> १३४२४५८ (अ. चीणा)